



नेपाल सरकार  
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय

# विकेन्द्रीकरण समितिको प्रतिवेदन

## २०२६ खण्ड २

पेज नं ४५ देखि ९० पेज सम्म

अन्तरगत विभिन्न पञ्चायतले उठाउने रकम नै पनि कम हुन गै सकेको थिए जुन कुरा विकेन्द्रीकरण रामिति २०२६को प्रतिवेदनबाट उद्भूत गरी माथि उल्लेख गरिराइएको छ । यस कर अन्तरगत मोहीले पनि कर तिनु पने व्यवस्था भएतापनि सो कर नतिरेको खण्डमा के सजाय हुने भन्ने व्यवस्था नभएकोले केही मोहीहरूले शुरुमा कर तिरेको भएतापनि पछि आएर तिनीहरूले तिन छोडिराङ्को थिए । प्रत्येक पञ्चायतले उठाउने यस विशाल कोषको रकमको सदृपयोगको बारेमा केही दुविधा नै रह्यो । कतिपय ठाउँमा प्राविधिको कमीले गर्दा उत्पादक कुरामा लगानी हुन सकेन र धेरै पञ्चायतहरूमा यो रकम सामाजिक कार्य (जस्तै हाइ स्कूलसम्म निशुल्क शिक्षा)मा अत्यधिक मात्रामा खर्च हुन थाल्यो । धेरै वर्षसम्म भागाको १२ पञ्चायतमा र केही वर्ष मोरड्को मधुमल्ता गा.प.मा लागू भएको यो कर बिना कुनै सुधार कापामै रह्यो । त्यसपछि यसलाई ५ वर्ष भित्र अधिराज्यको सबै जिल्लामा लागू गर्ने सिलसिलामा यसलाई केही जिल्लाहरूमा लगाउने प्रयत्न गर्दै जनमत संग्रहको समयमा यसलाई भागा लगायत अधिराज्यको राम्पूँण ठाउँमा निलम्बन गरियो । यसरी सम्यागत रूपले र वित्तीय उपायद्वारा स्थानीय साधनको परिचालन गरिन लागेको यो विशेष पहुँचलाई पनि आवश्यक होशियारी, सामिक्यक ध्यान तथा सबमको कमीले गर्दा तिलाऊँली दिनु पन्यो ।

माथि वर्णन गरिएका गूबांवस्थाहरूको कमीले गर्दा पञ्चायतहरूको ऐन कानूनमा काम, कर्तव्य, तथा अधिकारहरूको बहुत व्यवस्था भएतापनि पञ्चायतहरू यसबाट स्थानीय विकासको क्षेत्रमा खास उपलब्धि हासिल गर्न सक्ने अवस्थामा हैनन् ।

### ३. क्षेत्रगत (सेक्टरल) तथा केन्द्रगत राष्ट्रिय योजना तर्जुमा परम्परा

नेपाल अधिराज्यमा योजनाबद्ध विकासको धालनी क्षेत्रगत रूपले केन्द्रीयस्तरमा आवधिक योजना तर्जुमा गर्ने परिपाटीबाट भएको हो र आज पनि यही परिपाटीद्वारामै देशको आवधिक तथा वार्षिक योजना तर्जुमा हुने गरेको छ । यस परिपाटी अन्तरगत विभिन्न क्षेत्र (सेक्टर)हरू अन्तरगत राष्ट्रियस्तरमा समस्या र साधनको विश्लेषण गरिन्दै र राष्ट्रिय प्राथमिकताअनुसार (जस्तै उत्पादक क्षेत्र, अथवा आधारशिला निर्माण, आदि)साधनहरूको विनियोजन गरिन्दै । यसरी राष्ट्रियस्तरमा तर्जुमा भएको आवधिक योजनाको आधारमा नै विकास क्षेत्र तथा जिल्लाहरूको प्रत्येक वर्षको लक्षहरू निर्धारण गरिन्दै र त्यसैलाई स्थानीयस्तरमा कार्यान्वयनको निम्न मायिकाट प्रदान गरिने परम्परा रही आएको छ । यस परिपाटी अन्तरगत प्रत्येक गाउँ या जिल्ला कोषको आवश्यकतालाई चुकाएरूँ यस राष्ट्रिय प्रयासमा प्रतिविमित गर्ने उपाय तथा आवश्यकता हैन<sup>९</sup> । फलस्वरूप, जिल्लास्तरमा सञ्चालन हुने क्षेत्रगत योजनाहरू बीच एक आपसमा सामन्जस्यताको कर्मी, स्थानीय वस्तुश्चितिअनुसारको प्राथमिकताहरू प्रतिविमित नहुने आदि समस्याहरू भोगेर नै आइएको छ । यस प्रकारको परिपाटीमा जिल्लामा सञ्चालित प्रत्येक कार्यक्रमहरूसित सम्बन्धित निकायहरूको जबाकदेही स्थानीय उपभोक्ताहरू भन्दा पनि सो निकायका माधिल्लोस्तरहरूप्रति वटी हुने भएकोले आपसमा निकट रूपले सम्बन्धित कार्यक्रम (जस्तै सहकारी तथा कृषि विकास, वा कृषि विकास तथा बन विकास, आदि)हरूयो बीचमा समेत आपसी समन्वय र एकीकरणको पनि समस्या रहेदै आएको छ । यसैले नै माथि उल्लिखित विभिन्न जिल्ला प्रशासनसम्बन्धी योजनाहरू अन्तरगत प्रत्येक वर्ष जिल्लास्तरमा तर्जुमा गरिने भनेको जिल्ला विकास योजनाहरू तयार गर्नेमा बाधा पुऱ्याई आएको छ । साथै केही हदसम्म यसै कारणबाट पनि स्थानीय रूपले विभिन्न कार्यक्रमहरूको बीच समन्वय स्थापना गर्ने प्रयासहरू पनि विफल हुँदै आइरहेका छन् ।

यसको साथै योजना सञ्चालनमा प्रगतिको मापदण्ड साधनको प्रयोगलाई मात्र मानिएको छ । यसलाई कुनै आगोजनाको सञ्चालन र साधनको प्रयोगबाट जनतालाई कृति लाभ दिन सकियो भन्ने चिन्ता

\* कुनै कुनै विषय क्षेत्र अन्तरगत जिल्लाबाट जारीका तरक्की परिचालन गर्ने प्रयास गरिन्दै । तर जिल्लास्तरमा भोगी आएका जनशक्ति, समयमा बजेट रकम तथा उत्पादन सामग्रीहरू उपलब्ध नहुने कारणसे गर्दा जिल्लास्तरीय अधिकृतहरूले व्यावहारिक सक्ष्य मात्र निर्धारण गर्ने प्रयास गर्दैन्दै । तर त्यो सभी राष्ट्रियस्तरमा लय भएको आवधिक सक्ष्य भन्दा निकै कम पनि हुनासे अन्तर्राष्ट्रीयता केन्द्रीयस्तरमा निकानिएका लक्ष नै विकास क्षेत्र र जिल्लाहरू मार्पियोर्ने परम्परा छ ।

मन्दा पनि कुनै पनि प्रकारसे साधनको नै खचं गर्न जोड रहेयो छ । कार्यक्रमको प्रगति समीक्षामा स्थानीय जनताको जीवनस्तर उठाउने कायेमा कति अनुकूल प्रभाव पनि गएको छ भन्ने क्षमता ध्यान शून्य पाए छ । हामो विकास प्रक्रियामा निहित जन आकाङ्क्षासितको सम्बेदनशीलतायो कमीको आधारस्तम्भ यही नै हो ।

यसैको कारणबाट करिपय लगानी लक्ष आपूर्तिको निमित्त मात्र भएको छ, यसरी गरिएको लगानीबाट निर्भित स्थानीय गुणिताहरू (वाटो, गोदाम, सिनाइ, खानेपानी, वृद्धारोपण, भूषण नियन्त्रण आदि) निरन्तर रूपले सुरञ्चालित भै त्यसबाट जनता लाभान्वित भै रहेका छन् भन्ने कुराको निश्चय गर्नुपर्ने कुनै आवश्यकताको व्यवस्था भएको छैन । यस लेत्रमा राष्ट्रव्यापी रूपले वस्तुगत जानकारी (आवश्यक अनुसन्धान र अनुशरणको संरथागत व्यवस्था नभएको कारणबाट) कमी भएतापनि सामान्य अनुभवयो आधारमा भन्ने हो भने यस समिति र मूल्यवान साधनको लगानीबाट निर्माण भएका आयोजनाहरू भरपर्दो रूपले सञ्चालन भै रहेको पाइन्न । फलस्वरूप, हामी अगाडि बढौदै जाने प्रयत्नमा छै भने पछांडिको पाइलाहरू गर्दिए गइरहेका छन् ।

अर्कोतिर कार्यक्रम सञ्चालनमा सम्पूर्ण भरोसा सरकारी यन्ब र यसका कर्मचारी माध्य राखिएका छन् । जिल्ला जिल्लामा काम गर्ने कर्मचारीले आवश्यक टेवाको कमीबाट उत्पन्न हुने कठिन अवस्थामा कार्यक्रम सञ्चालन गर्नु पर्ने हुन्छ, जुन कुरा माध्य पनि व्याख्या गरिएको छ । फलस्वरूप, आफ्नो

गुरक्षाको निमित्त कार्यक्रमको प्रगति प्रतिवेदन गर्ने वैलामा वास्तवमा हासिल भएको प्रगति मन्दा घटाई घटाई, हचुवा वा कपोलकालित रूपले गर्ने गरेको पनि उपमा देखिएका छन् । यस प्रकारको दृष्टिपरम्पराबाट कर्मचारीहरूमन्दा काम गर्ने तिरको व्यग्रता हट्न गई, त्यसको स्थानमा वैदमानीपूर्ण दुस्साहसको प्रवृत्तिलाई बढावा दिनेछ ।

राष्ट्रिय योजना तर्जुमा र त्यसको सञ्चालनको यस किसिमको परिपार्टीमा स्थानीय आवश्यकताबन्धनार स्थानीय रूपले योजना तर्जुमा, सञ्चालन र समीक्षाको निमित्त गयेष्ट स्थान देखिएन । हामो राष्ट्रिय योजना प्रक्रियाको बनावटमा निहित यही कमजोरीले गदां नै आवधिक राष्ट्रिय योजनाहरूमा विकेन्द्रीकरणको सिद्धान्त अनुकूल नीतिहरूको प्रतिपादन गरिएतापनि तिनीहरू उक्त योजनाकै पुस्तकमा सीमित भएर रहेका छन् ।

#### ४. स्थानीय कार्यकलापको जाँचबूझ गर्ने र मार्ग दर्शनको कमी

पञ्चायतहरूले सामान्यतया स्थानीय व्यवस्था कायम राख्ना निमित्त गर्नुपर्ने अरु कार्यहरू जस्तै कान्जीहाउसको व्यवस्था गर्ने, वा शौचालयको व्यवस्था गर्ने, पानी स्रोतहरूको रक्षा गर्ने, आदि श्री ५ वाँ सरकारको कार्यक्रम वा साधनमा भर नपरी आफै गर्नुपर्ने दैनिक सेवाका कामहरूको सम्बन्धमा पनि तिनीहरूको उपलब्ध कस्तो रहेको छ भन्ने कुराको जानकारी हासिल गर्ने व्यवस्थाको कमी रहेको छ । साथै विभिन्न विकास आयोजनाहरूको निमित्त केन्द्रबाट जिल्लामा वा गाउँ नगरमा जाने विकाससम्बन्धी साधनको कस्तो प्रयोग भै रहेको छ भन्ने वस्तुगत जानकारी पनि उपलब्ध छैन । फलस्वरूप, यस लेत्रमा बढौदो मात्रामा विदृति उत्पन्न भै राजनीतिको वित्तीयकरण हुनुको साथै विकास कायेमा साधनको लगानी कम हुई गई रहेको छ भन्ने गुनासो चक्रो रूपले सुनिन थालेको छ ।

#### ५. जनता र राष्ट्रसेवक बीच बढौदै विश्वास सङ्कट

एकातिर निवांचित जनप्रतिनिधि र सरकारी कर्मचारीहरूको बीच आपसी विश्वासमा केही रहेको छ भने अर्कोतिर बहुसङ्ख्यक जनताले सम्पूर्ण राष्ट्रसेवकहरूको कार्यकलापबाट प्रतिफल उपलब्ध भै जीवन यापनमा अनुकूल प्रभाव पलाँ भन्ने कुराप्रति भन्न कम आशानाशी हुँदै गएको देखिन्दै । यससे गदां आपसी सहयोगमा स्थानीय विकास गर्ने बातावरणको नै ज्ञास भएको छ । एक विकासोन्मुख समाजको निमित्त यस किसिमको आपसी उदासीनता अत्यन्त गम्भीर स्थितिको रूपमा लिइनु आवश्यक छ ।

#### ६. विकास कार्यमा परम्परागत सामाजिक बनावटको प्रतिकूल प्रभाव

माध्य पहिलो परिच्छेदमा उल्लेख भए वर्मोजिम नेपाली समाज एउटा परम्परागत समाज हो । यस अन्तरगत जनताको वीच आपसमा आर्थिक तथा सामाजिक मिलता रहदै आएको छ । फलस्वरूप, विकास प्रयासको प्रतिफल सबै जनतालाई समान रूपले उपस्थि हुन सकेको छैन । बास्तवमा, जो जसको सामाजिकरतर माध्य छ, र पहिले नै उलादाक आधारवाट सुसज्जित छन्, विकासको प्रतिफल तिनीहरूले नै बढी भोग्न पाइरहेका छन् । यस अर्थमा सविधानमा उल्लिखित निर्देशक सिद्धान्तअनुसार देशमा न्यायोचित समाजको सिंजना गर्ने दिशातिर उल्लेखनीय प्रगति हुन सकेको छैन ।

सङ्केषणमा, विकेन्द्रीकरणको क्षेत्रमा पहिले भएका प्रयासहरूमा निहित रहेको कमजोरीहरूको कारणवाट नै यसको बतामान पनि दिशाहीनताको भुमरीमा रमल्लिरहेको पाइएको छ । एकातिर स्थानीयस्तरका प्रतिगिधित्वपूर्ण जनसत्त्वा पञ्चायतहरूलाई प्रशस्त जिम्मेवारीको व्यवस्था भएको छ भने त्यसलाई व्यवहारमा साकार तुल्याउन राष्ट्रिय योजना प्रक्रिया लगायत जुन किसिमका नीतिगत तथा साधनगत समर्थनहरू प्राप्त हुनु पर्ने हो, सो हुन सकेको छैन । यसवाट राजनीतिक तथा सरकारी अभिव्यक्तिहरूमा विकेन्द्रीकरण सम्बन्धमा जतिसुकै पक्षपाती शब्दाडम्बर समावेश भएतापनि बास्तवमा सच्चा विकेन्द्रीकरणवाट नेपाली समाजलाई प्राप्त हुनुपर्ने फाइदाहरू क्रमशः जनसहमागिता, साधनको परिचालन, समन्जस्यपूर्ण विकास, न्यायोचित वितरण तथा बढी सक्षम तथा प्रभावकारी रोबा आदिवाट नेपाली जनता आम रूपले बन्धित नै रहनु परेको छ ।

#### परिच्छेद - ४ सिफारिशहरू

विकेन्द्रीकरणको सम्बन्धमा यस उप समितिले तय गरेको धारणात्मक आधार, यस क्षेत्रमा वितेका प्रयासहरूको उपस्थि तथा त्यसवाट हासिल भएको अनुभव, यस क्षेत्रमा हाल देखा परेका कमीहरूको लेखा जोखाको आधारमा उप समितिले निम्न लिखित सिफारिशहरू प्रस्तुत गरेको छ । यस कुरालाई उप समितिले जोड दिनु उपयुक्त ठानेको छ कि यी सिफारिशहरू प्रस्तुत गर्दा विकेन्द्रीकरणलाई एउटा निरन्तर प्रक्रियाको रूपमा लिनु पर्ने र यस प्रक्रियालाई प्रभावकारी रूपले निरन्तरता प्रदान गर्न संगठनात्मक परिवर्तनमा नै विशेष ध्यान दिनु आवश्यक छ ।

सिफारिशहरू प्रशासन तथा पञ्चायत संगठनको विभिन्नस्तरहरूको आधारमा प्रस्तुत गरिएका छन् । माध्य विकेन्द्रीकरणयोगी धारणाको सम्बन्धमा व्याख्या गरिदा गाउँ र नगर पञ्चायतहरूलाई सुदूर पानु नै विकेन्द्रीकरणको मूल लक्ष्य हुनु पर्छ भने कुरा उल्लेख गरिएको थियो । त्यसीले प्रस्तुत सिफारिशहरू गाउँ तथा नगरस्तरमा गरिनु पर्ने परिवर्तनवाट प्रारम्भगरी यी स्तरहरूमा विकेन्द्रीकरण सम्भव तथा निरन्तर तुल्याउन रो भन्दा माधिका केन्द्रीयस्तर लगायत विभिन्नस्तरहरूमा कस्तो किसिमको व्यवस्था हुनु गर्दछ भन्दे आधारमा प्रस्तुत गरेका छन् ।

#### गाउँ पञ्चायतस्तर

##### १. गाउँ पञ्चायतको विकास आयोजनाको प्रारम्भकस्तर हुनुपर्ने

अधिराज्यको ग्रामीण इलाकामा राज्यालन हुने प्रत्येक विकास आयोजनाहरू गाउँ पञ्चायतहरूबाट उत्थान गरिने छन् । अर्थात कुनै पनि विषययोगी विकास कार्यक्रम भएतापनि जस्तै कृषि, खानेपानी, सिंचाइ, बन, भूदाय नियन्त्रण, उच्चीग आदि विषयमा जिल्लास्तर वा अन्य कुनै स्तरमा योजना तजुमा गर्दा कुन गाउँ पञ्चायतमा कुन उद्देश्य हासिल गर्ना निर्मित किंति लागतमा, कुन जनशक्ति प्रयोग गरी कहिले शुरू गरी कहिले अन्त्य गर्ने भने सबै आधारभूत जानकारीहरू समावेश गरी योजना तजुमा गर्ने परिपाटी वसालिनु आवश्यक छ । यसरी स्थान विशेषको आधारमा योजना तजुमा भएमा मात्र योजना सञ्चालनमा पनि सफलता प्राप्त हुने सम्भावना बढ्ने हुनाले वर्तमानमा जस्तो हचुवा योजना बनाउने परिपाटी परित्याग गरिने छ । तर गाउँस्तरदेखि योजना तजुमा गरी त्यही वर्षमा केन्द्रीयस्तरमा साधन विनियोजन गर्न

असंभव प्रायः हुनेछ । तसर्थः गाउँ पञ्चायतस्तरमा कम्तीमा पनि एक वर्ष अगाडि योजना तजुंमा गर्ने परिपाटी वसाल्नु आवश्यक छ । साथै अनुभवको आधारमा यसलाई परिमार्जित गर्दै लैजानु पर्दछ ।

## २. योजना तजुंमामा प्रारम्भिक भूमिका गाउँ पञ्चायतले खेल्नु पर्ने

योजना तजुंमा गदाँ गाउँ पञ्चायतले नै प्रमुख भूमिका खेल्नु पर्दछ । प्रत्येक गाउँ पञ्चायतले आवश्यक प्राधिकताकम तोकी गाउँ विकास योजना तजुंमा गर्नेछन् । उक्त गाउँ विकास योजनामा सो पञ्चायतमा सञ्चालन हुने सम्पूर्ण विषयका आयोजनाहरू जस्तै कृषि, स्वास्थ्य, यातायात, उद्योग, बन, सिंचाइ, खानेपानी आदि समावेश हुने छन् । गाउँस्तरमा गाउँ विकास आयोजना तजुंमा गर्न राष्ट्रिय योजना आयोगले सरल कारामहरूको तजुंमा गरी प्रयोगमा ल्याउनु आवश्यक छ । गाउँ पञ्चायतमा कुनै पनि आयोजना सञ्चालन गर्दा उक्त कार्यकमको सम्बन्धमा योजना तजुंमा गर्ने भूमिका गाउँ पञ्चायतलाई नै दिहनेछ । अथांत जिल्लास्तरीय सम्पूर्ण निकायहरूले जिल्लामा कार्यकम तजुंमा र सञ्चालनको माध्यम गाउँ पञ्चायतलाई नै बनाउने छन् । सम्बन्धित मन्त्रालयहरूले यसअनुसार आवश्यक नीतिगत परिवर्तनहरू गर्न आवश्यक छ ।

## ३. गाउँ पञ्चायतको संस्थागत विकासमा सामूहिक नीति हुनपर्ने

गाउँस्तरमा प्रशासन तथा विकास कार्यलाई एउटा आत्म निर्भर प्रक्रियाको रूपमा सञ्चालन गर्ना निमित्त श्री ५ को सरकारको सम्पूर्ण निकायहरूले यसलाई संस्थागत विकास गर्न टेवा पुन्याउने आ-आफ्नो कार्यक्रमको स्पष्ट नीति हुनु आवश्यक छ । संस्थागत विकास भन्नाले पञ्चायतहरूलाई आफ्नो क्षेत्रको चौतर्फी विकासको निमित्त योजना तजुंमा, योजना सञ्चालन तथा योजना कार्यान्वयनको क्षमता विकास गरी यस क्षेत्रमा तिनीहरूलाई आत्मनिर्भर तुल्याउने प्रयासको रूपमा हेरिनु पर्दछ । अर्को शब्दमा, प्रत्येक निकायले गाउँ इलाकाको विकास गर्ने प्रयास गर्ने मात्रै होइन, गाउँ पञ्चायतहरूलाई आफ्नो गाउँ इलाकाको विकास गर्न सक्षम तुल्याई तिनीहरूको माध्यमबाट मात्र गाउँ इलाकाको विकास गर्न उद्देश्य तथा नीति लिनु आवश्यक छ ।

## ४. गाउँ पञ्चायतको जनशक्ति स्थानीय रूपले विकास गर्ने

गाउँ पञ्चायतलाई एउटा आत्म निर्भर तथा स्वावलम्बी स्थानीय विकासको संस्थाको रूपमा विकास गर्न गाउँ विकासको निमित्त आवश्यक जनशक्ति स्थानीय पञ्चायतकैस्तरमा विकास गर्ने नीति सबै मन्त्रालय तथा सो अन्तर्गतका निकायले लिनु आवश्यक छ । यसरी कृषि विकास, बन विकास, खानेपानी वा यस्तै अन्य आयोजनाहरूलाई भविष्यमा गाउँस्तरबाट सञ्चालन गरी त्यसबाट घासीण जनतालाई निरन्तर रूपले प्रतिफल दिन सकियोस भन्ने हेतुले यस प्रकारको जनशक्तिको विकास गर्ने उद्देश्य लिइनु आवश्यक भएको हो । करितपय ठाउँमा विकास निर्माणको लागि आवश्यक सीप परम्परागत रूपले स्थानीयस्तरमा उपलब्ध छन् ।

तर तिनीहरूको प्रयोग विना त्यो सीप त्यसै लोप भएर जाने खतरा छ । धबलागिरी अञ्चलमा चडान फोडी कुलो बनाउने सीप भएका जाती यसको एक उदाहरण हो । त्यसैले प्रत्येक विकास कार्यक्रमले स्थानीयस्तरमा योजना तजुंमा गर्न मद्दत पुन्याउने सिलसिलामा स्थानीय जनशक्तिको पहिचान, त्यसको तातिम तथा कसो गदाँ तिनीहरूले स्थानीय रूपले साधन परिचालन गरी उक्त आयोजना निरन्तर रूपले सञ्चालन गर्न राख्नेछ, भन्ने विचार पुन्याउन आवश्यक छ ।

जनशक्तिको निमित्त दुई किसिमको नीति लिइनु आवश्यक छ । जुन आयोजनाबाट जनताको आधिक वा अन्य महत्वपूर्ण लाभ हुन्छ सोको सम्बन्धमा त्यसको मर्मत सम्भार र सञ्चालनको लागि आवश्यक जनशक्ति र त्यस जनशक्तिको प्रयोगको निमित्त आवश्यक साधन परिचालन स्थानीय रूपले गरिने छ । यसको निमित्त आवश्यक संगठनात्मक व्यवस्था आयोजना तजुंमाकै अवस्थामा गरिने छ । यसरी मर्मत सम्भार र सञ्चालनको स्थानीय व्यवस्था भएमा मात्र गाउँ भित्र वा बाहिरबाट परिचालन हुने थप साधन थप विकास कार्यको निमित्त लगानी गर्न सके विकास प्रक्रियाले चक्रवर्ती रूप लिन सक्ने छ ।

तर कुनै कुनै बेला त जनशक्ति स्थानीयस्तरमा काम गर्ने भएतापनि त्यसको कामबाट स्थानीय जनतासे पत्यक्ष भौतिक फाइदा तल्कालै प्राप्त गरेको अनुभव गर्न सकिने खालको हुँदैन । त्यस्ता जनशक्तिको उदाहरणमा गाउँ पञ्चायत सचिव, कृषि प्रसारसम्बन्धी कर्मचारी, स्वास्थ्य सरकार, वन संरक्षणसम्बन्धी कर्मचारी आदि पर्दछन् । यस्तो जनबलताई स्थानीयस्तरमा निर्देशित तरीकाले कार्य गराई राख्ना निर्मित आवश्यक साधनको सहायता प्रदान गरिनु आवश्यक पर्दछ । यसरी साधन प्रदान गर्दा यस्तो नीतिहरूको प्रयोग गरिने छ जसबाट यस्तो जनशक्ति स्थानीय राजनीतिक एक पक्षीय दबावमा नआउनुको साथै निजले निर्दिष्ट लक्षअनुसार कार्य सम्पादन गर्न सकोस् ।

अधिराज्यको कठिपय ठाउँमा भूतपूर्व रैनिक जबानहरू जस्ता विभिन्न विषयमा तालिम प्राप्त गरिनेहरू पनि पाइन्दछन् । स्थानीय रूपसे तिनीहरूको उपलब्धिलाई अध्ययन गरी तिनीहरूको अधिकतम प्रयोग हुने तीतिहरू पनि विभिन्न निकायले तर्जुमा गर्नु आवश्यक छ ।

**गाउँ पञ्चायत सचिवसम्बन्धी नयाँ व्यवस्थाको आवश्यकता**

गाउँ पञ्चायतस्तरमा जनशक्ति विकाससम्बन्धी उपरोक्त सिद्धान्त गाउँ पञ्चायत सचिवको सम्बन्धमा पनि लागू हुन आउँदछ । वर्तमानमा गाउँ पञ्चायत सचिवहरूको क्रियाकलाप माथि जिल्लास्तरको सुपरिवेशको कमीको साथै तिनीहरूको नियुक्ति तथा प्रयोगमा गाउँस्तरको नियन्त्रणको कम हुनुको कारणले उनीहरूबाट गाउँ पञ्चायतहरूलाई जुन प्रतिफल प्राप्त हुनु पर्ने हो, धेरै जसो अवस्थामा सो हुन सकेसे छैन । गाउँ पञ्चायतको सस्थागत विकासको निर्मित निजको नियुक्तिमा निम्न लिखितबमोजिम परिवर्तन गर्न सिफारिश गरिएको छ ।

गाउँ पञ्चायत सचिवसम्बन्धी हालको व्यवस्थालाई श्री ५ को सरकारले अन्त्य गरी त्यसको बदला निजको नियुक्ति देहाय बमोजिमको तरीकाले गरिने छ ।

- (क) गाउँ पञ्चायत सचिव सम्बन्धित गाउँ पञ्चायत इलाकाको जनताबाट नियुक्ति गर्ना निर्मित श्री ५ को सरकारले निजको मासिक तलब रकम प्रत्येक महीना बा प्रत्येक चौमासको आधारमा अनुदान स्वरूप प्रदान गरिने छ । यसरी प्रदान गरिने अनुदानमा स्थानीय पञ्चायतले पनि थप गर्न खोजेमा आफ्नो आधिकारिक अवस्था हेरी ५० प्रतिशत सम्म थप गर्न सकिने व्यवस्था हुनुपर्दछ ।
- (ख) जिल्लामा गाउँ पञ्चायत सचिवको रूपमा सकेसम्म शिक्षित तथा योग्य व्यक्ति ल्याउना निर्मित जिल्लाको अवस्था हेरी जिल्ला पञ्चायतले आफ्नो जिल्लाको निर्मित न्यूनतम योग्यताकोस्तर तोक्ने छ । यसरी तांकिएको योग्यता पुगेका व्यक्तिहरूले गाउँ पञ्चायत सचिवको रूपमा काम गर्ना निर्मित सम्बन्धित गाउँ पञ्चायतमा निवेदन गर्ने छन् । यसरी परेको दरखास्तहरू मध्येवाट गाउँ पञ्चायतको कूल सदरव्य संस्थाको दुई तिहाई सदस्यको वहुमतबाट सबभन्दा योग्य व्यक्तिको छनौट गरी नियुक्तिको निर्मित स्थानीय विकास अधिकृत समक्ष रिफारिश गर्नेछ । यसरी सिफारिश प्राप्त भएपछि स्थानीय विकास अधिकृतसे निज दरखास्तबाला जि.प.बाट तांकिएको योग्यता भित्र पर्ने रहेछ भने निजलाई नियुक्ति दिने छ ।
- (ग) गाउँ पञ्चायत सचिवको काम निम्न लिखित बमोजिम हुनु आवश्यक छ ।
  - (१) गाउँ पञ्चायतस्तरको विकासको निर्मित आवश्यक जानकारी बढुले र त्यसलाई सुरक्षित राख्नुको साथै त्यसलाई गाउँको जनतामा समेत सञ्चार गर्ने । त्यस्तो जानकारी बढुले फारामको एउटा नगूना यसै प्रतिवेदनको गरिशिष्टमा दिइएको छ ।
  - (२) गाउँस्तरको आवधिक तथा बार्धिक विकास योजना तर्जुमा गर्ने ।
  - (३) विभिन्न निरुद्योगहरूसित सम्पर्क राखी गाउँ विकासको निर्मित उपलब्ध हुन सक्ने साधनको जानकारी हासिल गरी सोअनुसार गाउँ विकास योजनाहरूमा त्यसको कार्यकमहरू समावेश गर्ने व्यवस्था गर्ने ।
  - (४) गाउँ विकासको निर्मित आयोजना गरिने तालिम कार्यकमहरूमा भाग लिने ।

- (५) गाउँमा सञ्चालित विकास कार्यक्रमहरूको जीवन्युक्ति गर्ने र तिनीहरूको चौमासिक समीक्षा गर्ने ।
- (६) गाउँ पञ्चायतको प्रमुख कार्यकारीको रूपमा काम गर्ने ।
- (७) गाउँस्तरमा आयोजनाहरू सञ्चालन गर्ने स्थानीय उपभोक्ता संस्थाहरू खडा गर्ने तथा तिनीहरूको माध्यमबाट आयोजनाहरूलाई सुचान रूपले चलाइ राखा महत गर्ने ।
- (८) गाउँस्तरमा विकास कार्यक्रम सञ्चालन गर्नां निर्मित स्थानीय साधनको परिचालन गर्ने ।
- (९) गाउँमा सञ्चालन हुने विभिन्न कार्यक्रमलाई आवश्यक टेबा पुऱ्याउने ।
- (१०) गाउँ पञ्चायत ऐन तथा नियमावलीबमोजिम अन्य आवश्यक कार्य गर्ने ।
- (ध) गाउँ पञ्चायत सचिवको नियुक्ति स्थानीय नियुक्ति नमै प्रत्येक ३ वर्षको लागि गरिने छ । ३ वर्ष मुक्तान भएपछि पुनः माधिकै प्रक्रियाद्वारा निजको नियुक्ति हुनेछ ।
- (इ) गाउँ पञ्चायत सचिवको निर्मित श्री ५ को सरकारले अनुदान दिने भएकोले गाउँस्तरमा माधिकै उल्लेख भएबमोजिम निजले आफ्नो काम नगरेको भन्ने लागेमा स्थावित्र अले कुनै पनि सचिवलाई निलम्बन गरी निजलाई उपयुक्त सफाइको मौका दिई तथा आवश्यक देखिएमा खारेजी समेत गर्न सबनेछ । यसरी खारेजमा परेको सचिवलाई सम्बन्धित गाउँ पञ्चायतले पुनः शिफारिश गर्ने हैदैन ।
- (च) गाउँ पञ्चायत सचिवहरू गाउँ पञ्चायतप्रति जवाकोदीही हुने छन् । तर स्थानीय विकास अधिकृतको तफांवाट निजको सुपरिवेशक सेवाकेन्द्र सुपरिवेशक हुनेछ ।

गाउँ पञ्चायत सचिवहरूको नियुक्तिसम्बन्धी प्रस्तावित व्यवस्था हालको व्यवस्था भन्ना निकै फरक छ । हाल भै रहेको व्यवस्था अधिराज्यव्यापी तरीकाले लागू भै रहेको हुनाले श्री ५ को सरकारले प्रस्तावित व्यवस्थालाई अधिराज्यको प्रत्येक अञ्चलको एउटा जिल्लामा प्रयोगको रूपमा लागू गरी त्यसको अनुभवको आधारमा मात्र देशव्यापी बनाउनु उपयुक्त हुनेछ । हालै विभिन्न जिल्लामा पञ्चायतहरूको सब्या बढेको हुनाले यसरी प्रयोगको निर्मित छानिएका जिल्लाहरूमा भैरहेको सचिवहरूलाई अन्य नपुग हुने जिल्लामा पठाई यो जिल्लाहरूमा मात्र यस परीक्षणलाई सञ्चालन गर्ने शिफारिश गरिएको छ ।

#### ५. बडाहरूको जिम्मेवारी

प्रस्तावित संगठनात्मक स्वरूपमा बडाहरूको विशेष जिम्मेवारी रहने छ । गाउँमा साधारणतया विकास आयोजनाहरू बडास्तरमा सञ्चालन हुन्दैन । ती आयोजनाहरूको निर्माण तथा भविष्यको व्यवस्थापन र मर्मत सम्भारको जिम्मा बडास्तरमै हुनेछ । तसर्थ यसरी आयोजना निर्माणको निर्मित योजना तजु़मा गर्नुभन्दा पहिले उत्तम आयोजनावाट प्रभावित हुने जनताहरूको उपभोक्ता समिति खडा गर्नु पञ्चायत तथा बडा समितिको जिम्मेदारी हुनेछ । कतिपय ठाउँमा आयोजनासित सम्बन्धित बडाका बडा समितिहरूले उपभोक्ता समितिको रूपमा कार्य गर्ने अवस्था पनि पर्न आउने छ । कुनै आयोजना एक भन्ना बडी बडाहरूमा सञ्चालित हुने रहेछ भने ती सम्बन्धित बडाका बडा समितिहरूले संयुक्त रूपले उत्तम आयोजनासम्बन्धी उपभोक्ता समिति स्थापना गर्नेछ । यी उपभोक्ता समितिहरूले नै आयोजनाको मर्मत सम्भारको निर्मित त्यस्तो उपभोक्ताहरूबाट स्थानीय रूपले व्यावहारिक तरीकाद्वारा साधनको परिचालन गर्नेछन् । यस कार्यमा बडा समितिहरूले पनि आवश्यक दिनेछन् । र लक्ष्यबमोजिम कार्य भै रहेको छ छैन जीवन्युक्ति गर्दै रहने छन् ।

#### ६. गाउँको साधनको आधार सुदृढ गार्नुपर्ने

प्रस्तुत प्रतिवेदनमा विकेन्द्रीकरण तथा विकास योजनाको आधारभूत स्तर गाउँ तथा नगर पञ्चायतस्तरलाई मानेको हुनाले गाउँस्तरको साधनको भमता बडाउनु पर्न आवश्यकता निर्विवाद छ । तर गाउँ धरको बर्तमान गरिबीको स्तर तथा अन्य प्राकृतिक साधन सम्पन्नताको कमीलाई दृष्टिगत गर्दा गाउँमा साधनको भमता बडाउनु स्वभावतः सहज कुरो होइन । बास्तवमा स्थानीय जनताले विकास कार्यक्रम सञ्चालन गर्न नगद, जिन्सी, श्रमदान वा अन्य कुनै रूपमा जुन साधन उपलब्ध गराउदछन् त्थो नै यसको मुख्य आधार हो । त्यसले यो समस्या एउटा कठिन कुचक्कमा जेलिएको छ । एकातिर बहादुर साधन परिचालनको निर्मित बहदो

स्थानीय विकास चाहिएको छ भने अकोंतिर बढ्दो स्थानीय विकासको निम्नित बढ्दो साधन परिचालनको आवश्यकता छ । स्थानीय साधनको सुदूरीकरणको निम्नित यस कृचकलाई तोड्नु आवश्यक छ र यसको निम्नित निम्न लिखित सिफारिशहरू प्रस्तुत गरिएका छन्:

- (क) विकास कार्यक्रम वा आयोजनाहरूको माध्यमद्वारा सकेसम्म वटी साधन गाउँमा पस्नु आवश्यक छ । यसको निम्नित निम्न लिखित आधार अपनाउनु आवश्यक छ ।
  - (अ) कार्यक्रम वा आयोजनाको छग्नौट गर्दा जनताको आर्थिक उन्नति हुने खालको आयोजनाले अत्यधिक प्राथमिकता पाउनु आवश्यक छ । राष्ट्रिय र जिल्लास्तरमा साधन विनियोजनका आधारहरूको तर्जुमा गर्दा यसप्रति उचित ध्यान दिनु पर्छ ।
  - (आ) प्रत्येक वर्ष कम्तीमा गनि एउटा विकास आयोजना प्रत्येक गाउँ पञ्चायतले पाउनु पर्छ ।
  - (इ) थी ५ को सरकारले जिल्लालाई अनुदान वा अन्य आर्थिक वा विकास कार्यक्रमको माध्यमबाट प्राप्त हुने साधनको विचार गर्दा प्रत्येक जिल्लाको जनसभ्या, पञ्चायतको संघ्या, विकास कार्यक्रम सञ्चालन गर्ने कठिनाइ (भौगोलिक दुर्गमता) र साधनको मौजूद आधार आदिको विचार गरी एउटा समानुपातिक तथा न्यायोचित नीतिको अनुशारण गर्नु आवश्यक छ । यस आधारमा विचार गर्दा प्रत्येक गाउँ पञ्चायतलाई लक्षित गरी यो निर्णय लिन कठिन हुने भएकोले मात्र जिल्लालाई आधार बनाइएको हो । तर वस्तुतः यसको लक्ष्य गाउँ पञ्चायत नै हो । त्यसैले जिल्लाले पनि साधन विनियोजन गर्दा उक्त अभिप्रायलाई हृदयदृग्म गरी प्रत्येक पञ्चायतप्रति यस्तै समानुपातिक र न्यायोचित नीतिको अनुशारण गर्नु आवश्यक छ ।
- (ख) गाउँ पञ्चायतलाई हाल ऐनद्वारा प्रदत्त साधन सङ्कलन गर्ने अधिकारलाई विस्तृत गरिनु आवश्यक छ । कतिपय ठाउँमा तथाकथित बन सिमाना भित्र परेको कारणबाट वा तथाकथित खनीजको क्षेत्र भएको कारणबाट वा अन्य कुनै कारणबाट स्थानीय पञ्चायत आफूले उठाउन पाउने कर वा आय रकमबाट वनिचत भएर वस्नु परेको छ । अकोंतिर सो साधनलाई थी ५ को सरकारको निकायबाट प्रभावकारी रूपले परिचालन गरिन्न । अथवा यसरी परिचालन गरिने प्रयत्न गरिएतापनि यसरी कर उठाउने यन्त्र जनतासित सम्बेदनशील नभएको कारणबाट स्थानीय जनताले यातना सहनु परेको उदाहरणहरू पाइन्छन् । स्थानीय जड्गलबाट काठ दाउरा लिने एउटा उदाहरणको रूपमा लिन सकिन्दछ । तसर्थ गाउँ पञ्चायतले उठाउन पाउने कर दस्तूरको सम्बन्धमा निम्न लिखित आधार अपनाउनु आवश्यक देखिन्दू ।
- (ज) यस्ता सबै कर दस्तूरसम्बन्धी अधिकार गाउँ पञ्चायतलाई पदान हुनु आवश्यक छ जसको प्रयोग गाउँ पञ्चायतहरू स्थानीय जनताको स्थिति भएको कारणबाट यसलाई वटी न्यायोचित, प्रभावकारी तथा सम्बेदनशील तरीकाले प्रयोग गर्ने सकिन्दू ।
- (झ) यस्ता सबै चोतहरूबाट कर दस्तूर उठाउने अधिकार जस्तै स्थानीय चरन, जड्गल, खानी, खोलानाला, हाड, रीड, सिनो आदि जसको रासो व्यवस्था स्थानीय जनताको आफै समूलनितिको निम्नित स्थानीय गाउँ पञ्चायतले गर्नु आवश्यक छ ।
- (ग) कतिपय अवस्थामा स्थानीय पञ्चायतलाई कर दस्तूरहरा साधन परिचालन गर्ने जिम्मा दिंदा कर दस्तूर उठाउने जिम्मेवारी जनताको नजरमा सामान्यतः अग्रिय हुने हुनाले स्थानीय पञ्चायतले सो नउठाउने तिर नै अग्रसर हुने र यसबाट जति धेरै धेरै साधनको परिचालन हुन्न्यो, सो गनि नहुने सम्भावना रहन्दू । तर स्थानीय विकास आयोजना तथा कार्यक्रम स्थानीय रूपले नै सञ्चालन भै रहने आधार तथार नभै गाउँ विकास असम्भव र यसको निम्नित स्थानीय साधनको परिचालन अपरिहार्य छ भन्ने भावना जवसम्म स्थानीय पञ्च र जनतामा जागृत हुदैन तवसम्म गाउँमा विकासोन्मुख समाजको सूजना हुन सक्दैन । तसर्थ: यो भावना जगाउना निम्नित एकातिर तातिम,

गोष्ठी, अध्ययन भ्रमण आदिको आयोजना गरिनु पर्दछ भने अर्कोतिर स्थानीय साधन परिचालन हुने किसिमको नीति जिल्ला र केन्द्रमा लनुशरण गरिनु आवश्यक छ ।

वर्तमानमा गाउँ घरमा साधन परिचालन नहुनको एउटा मुख्य कारण वाहिरी साधनको बढ्दो उपलब्ध तथा त्यसको प्रयोगमा युक्त संगत पहुँचको कमी हो । जिल्लास्तरमा साधन निर्माण गरिदा धेरैजसो जिल्लामा कस्तो किसिमका आयोजनालाई प्राप्तिकर्ता दिने भन्ने बस्तुगत आधार नमै खानेपानी, मूल, गोरेटो, सिंचाइ, स्कूल आदि सर्वेजस्तो कार्यहरू पर्दछन्, जबकि ती मध्ये कातिए काम जनताले वाहिरी साधन विना पनि गर्न सक्छन् र पहिले पहिले गरी पनि आएका थिए । दोश्रो कुरा, साधनको वितरण कुनै खास आधारमा नगरिकन राजनीतिक हानधापको आधारमा पनि गरिन्दू, जस्मा कुनै एक पञ्चको व्यक्तिगत प्रभावले निकै काम गर्दछ । यी दुवै कारणले गर्दा आन्तरिक रूपले साधन परिचालन गर्नुको बदला वाहिरी साधन प्राप्त गर्ने तिर नै बढी प्रयास हुन जान्दू । तेश्रो कुरा, यसरी सहजै प्राप्त भएको वाहिरी साधनको रामो लेखाजोखा हुदैन । फलस्वरूप जनताको मनमा उनीहरूको पनि हक पुगेको साधनको दुरूपयोग भएको छ भन्ने लागेपछि उनीहरूले साधन प्रदान नगर्नु स्वभाविकै हो ।

तर अर्कोतिर जुन निरपेक्ष प्रकृतिको गरीबी छ, त्यसको तुलनामा बहुतै कम साधन जिल्ला गाउँलाई उपलब्ध हुन्दू । तसर्थ: यो साधनलाई ठीक ठीक ठाउँमा लगाउना निर्मित जिल्लास्तरमा राम्रो योजना तर्जुमा हुन सकेको खण्डमा प्रत्येक गाउँ पञ्चायतको असीमित आवश्यकता मध्ये केही कार्यहरूको निर्मित मात्र साधन उपलब्ध गर्न सक्ने छन् । यसले गर्दा यामीण जनताले आफूले गर्न सक्ने आयोजनाहरू आफै श्रम र सीपबाट गर्न अभियेकित हुनुपर्ने अवस्थाको सूझा हुन जानेछ ।

(घ) उपरोक्त बमोजिमको आधारहरूमा वाल्य तथा आन्तरिक साधनको बढ्दो रूपले परिचालन गर्नु एउटा निरन्तर रूपले सञ्चालित प्रयासबाट मात्र सम्भव छ । तसर्थ: यस दिशातिर आवश्यक अध्ययन, अनुसन्धान तथा विचार गरी क्रमिक रूपले प्रभावकारी नीति तथा कार्यक्रमहरूको तर्जुमा र कार्यान्वयन गर्न श्री ५ को सरकार पञ्चायत मन्त्रालय अन्तरगत एउटा स्थानीय साधन शाखाको स्थापना हुनु आवश्यक छ । साथै तत्कालैको निर्मित यस क्षेत्रमा आवश्यक अध्ययन गरी सुझाव प्रस्तुत गर्न एउटा विशेषज्ञको दलको गठन हुनु आवश्यक देखिन्दू ।

#### ७. गाउँसभाको बैठक हुन नसकेमा बैठक आयोजना गर्न बैकल्पिक व्यवस्था

गाउँस्तरमा विकास प्रक्रियालाई निवांध रूपले सञ्चालन गर्ना निर्मित गाउँसभाको बैठक समयमा भै रहनु नितान्त आवश्यक छ । तर कितिपय ठाउँमा राजनीतिक खिचोला वा अन्य कारणले धेरै लामो समय सम्म पनि सो बैठक आयोजना हुनु नसकेको उपमाहरू पाइएका छन् । तसर्थ, कुनै गाउँ पञ्चायतको गाउँसभाको बैठक एक वर्षसम्म पनि नयसेको खण्डमा योजना तथा बजेटको स्वीकृतिको निर्मित जिल्ला पञ्चायत सचिवको निर्देशनमा गाउँ पञ्चायत सचिवले बैठकको आयोजना गर्न सक्ने व्यवस्था हुनु आवश्यक छ ।

#### ८. गाउँसभा कोषको लेखापरीक्षण हुनु आवश्यक

स्थानीयस्तरमा साधनप्रति बढी जिम्मेदारी पूर्ण व्यवहारको विकास गरी तिनीहरूबाट यामीण जनतामा सदुपयोगको विश्वास दिलाई बढ्दो मात्रामा साधनको परिचालन गर्न प्रत्येक वर्ष गाउँसभा कोषको लेखापरीक्षण गर्न तथा त्यसको प्राप्तिवेदन गाउँसभामा छलफल गर्ने परिपाटी कायम गर्नु आवश्यक छ । यसको निर्मित महालेखापरीक्षक वा महालेखानियन्त्रकको कार्यालय अन्तर्गत जिल्लामा एउटा एकाईको स्थापना हुनु आवश्यक छ ।

#### ९. गाउँ पञ्चायतलाई न्यायिक अधिकार

गाउँ पञ्चायतलाई न्यायिक अधिकार दिने मुख्य आधारहरू निम्नलिखित देखिन्दू :

(क) स्थानीय वस्तुस्थितिको जानकारीको आधारमा वास्तविक न्याय दिने सकिने,

(ख) न्यायिक प्रक्रिया छिटो भै मुद्दा गर्नेहरूले धेरै धाउनु नपर्ने,

- (ग) न्याय घर गाउँ मैं उपलब्ध हुने हुनासे कम खिचिलो हुने,
- (घ) न्याय पाउन सजिलो हुने हुनाले धेरैले न्याय पाउने।

तर न्याय प्रदान गर्ना निमित्त स्थानीय पञ्चायतहरूमा केही न्यूनतम क्षमताको आवश्यकता छ। जसबाट न्याय गर्ने सिलसिलामा आवश्यक अड्ग पुग्नुको साथै निष्पक्षता पनि कायम हुन सकोस्। यसको अलावा गाउँ पञ्चायतको न्याय दिने भूमिका र अधिराज्यको न्यायिक संगठनको तल्लोस्तर बीच पनि आपसमा परिपूरक सम्बन्ध हुनु आवश्यक छ।

उप समितिको रायमा गा.प.लाई पानी धाट रोका, चरीचराउ, बेठवेगारी, सार्वजनिक जग्गा, मसानघाट आदि मुद्दामा भिलापन गराउने अधिकार हुनुपर्दछ। तसर्थ वर्तमान अनुभव तथा पञ्चायतको अध्ययनको आधारमा सिफारिश प्रस्तुत गर्न उपयुक्त अनुभव भएका कानून बेत्ताहरूको एउटा छुई कार्यदलले काम गर्नु आवश्यक देखिन्दछ।

### सेवा केन्द्रस्तर

१. गाउँमा संस्थागत विकास गरी त्यसको माध्यमबाट चौतर्फी विकास गर्ना निमित्त केही गाउँ पञ्चायतहरूको बीचमा एउटा सेवा केन्द्रको स्थापना गर्नु आवश्यक छ। उक्त सेवा केन्द्रले आफ्नो इलाकाको गाउँ पञ्चायतहरूलाई निम्न लिखित सेवा पुऱ्याउने छ।
  - (क्र) गाउँ पञ्चायतमा योजना तर्जुमा, कार्यान्वयन र समीक्षाको निमित्त आवश्यक मदत तथा टेवा पुऱ्याउनु,
  - (ख) गाउँ पञ्चायतमा विभिन्न आयोजना तथा कार्यक्रमहरू सम्बन्धी सम्बाहरू (जस्तै उपभोक्ता समितिहरू) स्थापना र सुसञ्चालनमा मदत पुऱ्याउनु,
  - (ग) गाउँ पञ्चायतहरूलाई आफ्नो कार्यक्रम सञ्चालन गर्न आवश्यक प्राविधिक जानकारी तथा टेवा उपलब्ध गराउनु,
  - (घ) गाउँ पञ्चायतहरूको विकासको निमित्त आवश्यक वित्तीय तथा भौतिक सामग्रीहरू उपलब्ध गराउनु,
  - (ङ) गाउँमा स्थानीय साधन पारिचालन गर्न मदत पुऱ्याउनु,
  - (च) गाउँ पञ्चायतहरूको विकास प्रयास र त्यसको सफलता तथा समस्याको सम्बन्धमा आवधिक समीक्षा गर्नु,
  - (छ) गाउँ विकास कार्यमा लीक्रिता प्रदान गर्न यसको निमित्त आवश्यक टेबाहरूको सम्बन्धमा माधिल्लोस्तरहरूमा प्रतिनिधित्व गर्नु र त्यसलाई योजनाहरूमा समावेश गराउनु।
२. अधिराज्यमा प्रत्येक जिल्ला पञ्चायतमा प्रतिनिधित्वको निमित्त ९ वटा इलाकामा विभाजित गरिएकोले प्रत्येक इलाकामा एउटाको हिसाबले एउटा जिल्लामा ९ वटा सेवा केन्द्रहरूको स्थापना गरिनु आवश्यक छ। तर हाल जिल्लामा इलाकाको निर्धारण गर्दा सदृकुचित राजनीतिक स्वार्थबाट बढी प्रेरित भएको हुनाले कृतिपय इलाकाहरू सेवा केन्द्रको आवश्यकता अनुकूल छैन। त्यसैले जिल्लामा सेवा केन्द्र स्थापनाको निमित्त स्थानको चयन गर्दा निम्न लिखित आधारहरूमा गरिनु आवश्यक छ:
  - (क) भौगोलिक दृष्टिकोणले आपसमा मिलेको इलाका जहाँ सेवा केन्द्र तोकिएको स्थानबाट त्यस सेवा केन्द्रको इलाकाको सबै ठाउँमा एकै दिनमा आवत जावत गर्न सकियोस्।
  - (ख) त्यस्तो स्थान जहाँ केही आधारमूल सुविधाहरू जस्तै हेल्प पोष्ट सहकारी संस्था, गोदाम, हुताक, पुलिस चौकी आदिको व्यवस्थामा केही लगानी भैसकेको होस्।
  - (ग) यातायातको दृष्टिकोणले माझ पर्ने ठाउँ।
  - (घ) त्यस्तो स्थान जहाँ केही आधारमूल सुविधाहरू जस्तै हेल्प पोष्ट सहकारी संस्था, गोदाम, हुताक, पुलिस चौकी आदिको व्यवस्थामा कारणले ९ वटा सेवा केन्द्रको आवश्यकता पर्दैन। त्यस्तो ठाउँमा सेवा केन्द्रको संख्या तोकदा माधिकै आधारमा एउटा सेवा केन्द्र अन्तरगत कम्तीमा ३ वटा गाउँ पञ्चायत पर्ने गरी तोकनु आवश्यक छ।

उपरोक्त आधारमा स्थानको चयन गरी त्यहाँ सेवा केन्द्रको माध्यमबाट विकासको गतिशील प्रक्रिया विकसित भैसकेपछि, कालान्तरमा राजनीतिक इलाक्षा पनि सेवा केन्द्रकै इलाकाभित भिल्ल आउने विश्वास गर्न सकिन्दू ।

३. सेवा केन्द्र श्री ५ को सरकारको विभिन्न प्रसार सेवा सञ्चालन गर्ने एकाईहरूको सबमन्दा तल्लो निकाय हुनेछ । सेवा केन्द्रमा विभिन्न निकाय जस्तै कृषि, इन्जिनियरिङ सेवा, स्वास्थ्य, खानेपानी, पशु चिकित्सा, स्थानीय विकास, आदिको क्षेत्रमै वर्सी काम गर्ने कर्मचारीहरू रहने छन् । सेवा केन्द्रको सामान्य सम्बन्ध गर्न तथा गाउँ पञ्चायतहरूलाई योजना तर्जुमा, कार्यान्वयन र समीक्षामा मदत पुऱ्याउन जिल्ला पञ्चायतको सचिव अन्तरगत कार्य गर्ने एउटा सेवा केन्द्र सुपरिवेदक हुनेछ ।
४. सेवा केन्द्र यसरी अन्तर मन्त्रालयसित सम्बन्धित विषय भएको हुनाले विभिन्न जिल्लामा यसको चयनको निर्देशन राखिएर योजना आयोगले गर्नु उपयुक्त हुनेछ । यसको निर्मित जिल्लारतरमा जिल्ला पञ्चायतका पदाधिकारीहरू, प्रमुख जिल्ला अधिकारी र विकास कार्यकमिति सम्बन्धित निकाय प्रमुखहरूको संयुक्त समितिले गर्नु आवश्यक छ ।

#### नगर पञ्चायतस्तार

१. नगर पञ्चायतहरूलाई सुनियोजित विकासतिर अग्रसर गराउनु पर्ने नेपाल अधिराज्यमा बढ्दो नगर पञ्चायतहरूको सञ्चालनको परिपेक्षामा तिनीहरूको सगठनात्मक क्षमता तथा अन्य विकासको अवस्थामा विभिन्नता देखिनु स्वभाविकै हो । तर तिनीहरू सबैसाइ नै आफ्नो नगर क्षेत्रको विकासप्रति उन्मुख गराउनु आवश्यक छ । एकालिर कतै कतै नगर पञ्चायतले गर्नु पर्ने कामहरूमा पनि सरकारी यन्व खडा गरी तिनीहरूको माध्यमबाट काम हुन लाग्नको छ भने अर्कोतिर जनता र नगर पञ्चायतको बीच पनि विश्वासको खाडल बढाई गएको छ । तराईः यस प्रवृत्तिलाई रोकेर सबै नै नगर पञ्चायतहरूलाई विकासको पर्याप्तिर अग्रसर गराउन निम्न लिखित व्यवस्था हुनु आवश्यक देखिन्दू ।
  - (क) हाल भै रहेको उपत्यका नगर विकास समितिलाई विघटन गरी केन्द्रीयस्तरमा पञ्चायत तथा स्थानीय विकास मन्त्रालय अन्तरगत नगर विकास गहाशाला खडा गर्ने र त्यसको माध्यमद्वारा अधिराज्यको सम्पूर्ण नगर पञ्चायतहरूलाई आ-आजानी इलाकाको विकास गर्ने प्रयासमा योजना तर्जुमा, जगशक्तिको विकास भौतिक साधन उपलब्ध गराउने आदि क्षेत्रमा टेबा-पुऱ्याउने ।
  - (ख) हाल भै रहेको नगर विकास, सोलिड वेष्ट मैनेजमेण्ट परियोजनाहरू तिनीहरूको लक्ष्यमा आधार नपुग्ने गरी तिनीहरूलाई सम्बन्धित नगर पञ्चायतको वार्षिक तथा आवधिक योजनाको अभिन्न अहर चनाई सञ्चालन गर्ने ।
  - (ग) भविष्यमा सञ्चालन गरिने नगरवासीहरूसित मात्र सम्बन्धित आयोजनाहरू सम्बन्धित नगर पञ्चायतकै माध्यमबाट सञ्चालन गर्ने नीति लिनु आवश्यक छ ।
२. नगर पञ्चायतहरूलाई विकासको आवश्यकतासित मेल खाने गरी साधन वा साधन परिचालनको अधिकार उपलब्ध गराउने वितेको केही समयमा कुनै कुनै नगर पञ्चायतहरूले साधनको प्रयोग गरेको तरीका जिम्मेदारीपूर्ण नै छ भन्न कठिन पर्दछ । यसबाट सम्बन्धित पञ्चहरूप्रति मात्र अनास्था हुने नभै सम्पूर्ण नगर पञ्चायतकै व्यवस्थाप्रति नै अनास्था उत्पन्न हुन गै देश र व्यवस्थालाई नै ढुलो नोक्सानी हुने भएकोले कुनै पनि नगर पञ्चायतलाई कर लगाउने अधिकार वा नगर अनुदान प्रदान गर्दा निम्नलिखित आधार अपनाउनु आवश्यक देखिन्दू ।
  - (क) नगर पञ्चायतहरूको अवस्था र आवश्यकता हेरी तिनीहरूको प्रशासन सञ्चालन गर्न तथा अन्य विकास कामहरू गर्न यस्ता कर तथा दस्तूरहरू लिने अधिकार प्रदान गर्नु आवश्यक छ ।
    - जसको न्यायोचित प्रयोगको निर्मित स्थानीय अवस्थाको ज्ञानको आवश्यकता छ र
    - जसको प्रयोग नगर पञ्चायतले प्रदान गर्ने सेवाभित सम्बन्धित तुल्याउन सकिन्दू ।

- (क) श्री ५ को सरकारले दिने अनुदान स्थानीय रूपले माधि (क)मा उल्लिखित बमोजिमको आय स्रोतमा वृद्धि गर्न अग्रसर हुनुपर्ने तरीकाले प्रदान गर्ने नीति लिइनु उचित हुनेछ । यसको साथै नगरको जनसंख्यालाई पनि एउटा आधारको रूपमा लिइनु आवश्यक छ ।
- (ख) उपरोक्त बमोजिमको योत तथा साधन बाहेक नगर पञ्चायतहरूलाई कुनै महत्वपूर्ण आयोजना सञ्चालन गर्ने विशेष अनुदान वा कर दस्तूरसम्बन्धी अधिकार वा अन्य साधनको स्रोतको आवश्यकता पर्दछ । तर यसलाई, प्रदान गर्दा तिनीहरूले यसबाट कार्यान्वयन गर्ने विकास कार्यक्रमसित आवढ गरेर मात्र प्रदान गरिनेछ । यसरी आदान प्रदान गरिएको साधनबाट सञ्चालित कार्यक्रमहरूको सम्बन्धित नगर पञ्चायतसित वसी आवधिक समीक्षा तथा मूल्याङ्कन गरिने छ । यसेका आधारमा भविष्यमा दिइने अनुदान तथा साधनको योतको परिमाण पनि निर्देशित हुनु आवश्यक छ ।
- (घ) नगर पञ्चायतहरूमा सरकारी लेखा अधिकृत हुनुपर्ने : यस बहुदो जिम्मेदारी तथा कार्यक्रम अन्तरगत छर्च गरिने साधनको नियमबद्ध तथा व्यवस्थित लेखा राखा निमित जिल्ला पञ्चायतहरूमा जस्तै नगर पञ्चायतहरूमा पनि श्री ५ को सरकारले सरकारी लेखा अधिकृतको नियुक्ति गर्नुपर्दछ ।
- (ङ) नगर पञ्चायतको लेखापरीक्षण हुनुपर्ने : माधि गाउँ पञ्चायतको सम्बन्धमा सिफारिश गरिएबमोजिम नगर पञ्चायतको पनि समय समयमा लेखापरीक्षण गर्नु आवश्यक पर्ने छ । यसको निमित तल जिल्लास्तरीय व्यवस्था अन्तरगत सिफारिश गरिएको छ ।

### जिल्लास्तरीय व्यवस्था

माधि ठाउँ ठाउँमा उल्लेख गरेबमोजिम गाउँ र नगरस्तर नै विकेन्द्रीकरणको प्रमुखस्तर हुनेछ । सोभन्दा माधिकास्तरहरूले त्यसस्तरमा प्रभावकारी विकेन्द्रीकरण साकार पार्न आवश्यक टेवा दिने किसिमको भूमिका खेल्नु आवश्यक छ ।

यस एकारको दृष्टिकोणअनुसार जिल्लास्तरलाई निम्नबमोजिमको भूमिका प्रस्ताव गरिएको छ ।

#### १. जिल्लास्तरीय योजनाको स्तरीय परिभाषा स्पष्ट हुनुपर्ने

गाउँ पञ्चायतस्तरीय योजनाहरूप्रति आवश्यक टेवा पुऱ्याउना निमित जिल्लास्तरको योजना त्यहीअनुरूप तर्जुमा गरिनु आवश्यक छ । तसर्थे जिल्लास्तरीय योजना तर्जुमा गर्दा गाउँस्तरमा सञ्चालन हुने योजनाहरूको निमित चाहिने भौतिक, प्राविधिक तथा वित्तीय साधनहरूको साथै गाउँस्तरको योजनालाई टेवा दिने खालका अन्तर-गाउँ पञ्चायतस्तर वा जिल्लास्तरमा सञ्चालन गरिनु पर्ने आयोजनाहरू समेतको व्यवस्था गरी तर्जुमा गरिने छ । साथै यस एकारको योजनाको तर्जुमा गाउँस्तरको योजनाहरूको परिपेक्ष्यमा तर्जुमा गरिनुपर्ने हुनाले सबै जिल्लास्तरीय योजना जिल्लामा नै तर्जुमा हुने व्यवस्था हुनु नितान्त आवश्यक छ । यसको निमित्त केन्द्रीयस्तरबाट आवश्यक नीति तथा तरीका तर्जुमा गरी जिल्लालाई निर्देशन दिनु पर्नेछ । यस एयोजनको निमित्त जिल्लास्तरीय योजनाको परिभाषा गर्दा त्यस्ता सबै योजना यसस्तर अन्तरगत पर्नु आवश्यक छ, जसको प्रतिफल प्राप्त गर्ने उपभोक्ताहरू उक्त जिल्लामा नै सीमित छन् । यस परिभाषा बमोजिम जिल्लाको कृषि प्रसार कार्यक्रम, स्थानीय विकास कार्यक्रम, जिल्ला अस्पताल, सानां जल विद्युत योजना सबै जिल्लास्तरीय योजना अन्तरगत पर्दछन् भने सानै भएपनि देशको अन्य जिल्लाको समेत उपयोगमा आउने कृषि अनुसन्धान फाराम, ठूला जल विद्युत योजना, राष्ट्रिय सडक, अञ्चल अस्पताल आदि जिल्लास्तरीय योजना अन्तरगत पर्दैनन् । जिल्लास्तरीय योजनाहरू आपसमा परिपूरक तरीकासे तर्जुमा गरी एकीकृत जिल्ला विकास योजनाको रूपमा प्रस्तुत गरिने छ । विभिन्न विदेशी निकायको महायताबाट सञ्चालित परियोजनाहरू पनि यही जिल्ला विकास योजनाको माध्यमबाट मात्र सञ्चालित हुनुपर्दैन्न ।

जिल्ला विकास योजना भित्र पर्ने सम्पूर्ण जिल्लास्तरीय आयोजनाहरूको स्वीकृति जिल्लासभाले मात्र दिन सानेछ । बाहिरबाट कुनै पनि आयोजना विशेषलाई तोकेर साधन विनियोजन गर्नु हुदैन ।

२. जिल्लास्तरको योजना तर्जुमा गाउँस्तरको योजना तर्जुमामा आधारित हुनुपर्ने  
 माथि गाउँस्तरमा उल्लेख भएबमोगिम जिल्लास्तरको योजना तर्जुमा हुन भन्दा पोहले सेवा केन्द्रको सहयोगमा गाउँस्तरको गाउँ विकास योजनाहरू तर्जुमा गरिने छन्। त्यसैको आधारमा जिल्लास्तरमा प्रत्येक जिल्लास्तरीय निकायले आ-आफ्नो विषयको योजना तर्जुमा गरी जिल्ला पञ्चायतको सयोजकत्वमा आपरी समन्वय गरी एउटा स्वीकृत जिल्ला विकास योजना तर्जुमा गरेद्दछ। गाउँ र जिल्लास्तरमा कुन वर्ष किति साधन उपलब्ध हुनेद्दछ भन्ने बारेमा राष्ट्रिय योजना आयोगको संयोजकत्वमा सबै निकायहरूले पहिसे नै जानकारी जिल्लास्तरलाई र जिल्लास्तरले पनि आवश्यक विश्लेषण गरी गाउँस्तरलाई उपलब्ध गराई सक्नेद्दछ। जिल्ला र गाउँको प्राथमिकताअनुसार बाहिरबाट साधन उपलब्ध हुने हुनाले यसै परिप्रेक्षमा गाउँ तथा जिल्लास्तरले पनि स्थानीय साधनको अधिकतम परिचालन गर्नु आवश्यक छ।
३. गाउँ पञ्चायतहरूको योजनाको निम्नि साधन विनियोजन गर्ने आधारहरू  
 जिल्लास्तरमा आन्तरिक वा बाह्य सांतवाट प्राप्त हुने साधन जिल्लाको लागि आवश्यक परिमाण भन्दा कम हुने हुनाले यसरी प्राप्त साधनलाई विनियोजित गर्दा निम्न लिखित आधारहरू अपनाउनु बाल्छनीय हुनेद्दछः  
 (क) सबै पञ्चायतहरूमा प्रत्येक बांग कस्तीमा एउटा आयोजना सञ्चालन हुने गरी साधनको वितरण गर्ने, तर यसको अर्थ विस्तीय साधनको बराबर वितरण गर्ने नमै छ्यानिएको योजनाको निम्नि आवश्यक परिमाणमा साधनको विनियोजन गर्नुहुनेद्दछ।  
 (ख) आयोजना छान्दा बहुजन हितायको सिद्धान्तलाई अँगाल्ने छ। जहाँ एकै लगानीबाट बढी जनसङ्घा लाभान्वित हुन्छ त्यस ठाउँले प्राथमिकता पाउनु पद्धति।  
 (ग) कुनै कुनै उद्देश्य हासिल गर्नेलाई (जस्तै कृषि उत्पादन बढाउन) विकासका धेरै तत्वहरू (जस्तै कृषि तालिम, कृषि सामग्री, चूषण, सिचाइ, भण्डार आदि) एकै ठाउँमा जानु आवश्यक छ। तसर्थ न्यायोचित वितरणको नाउमा यो प्याकेजलाई विधिन दिन हुँदैन।  
 (घ) विभिन्न पञ्चायतहरूको योजना कार्यान्वयनको क्षेत्रमा उपलब्धिहरू फरक फरक हुन्छ। त्यसले पञ्चायतहरू बीच योजना सञ्चालनमा आपसमा प्रतिरप्द्धाको भावना जगाउन निर्मान आयोजना कार्यान्वयनको उपलब्धिलाई पनि एउटा आधार भानिने छ। अर्थात योजना सम्पन्न नभएको गाउँ पञ्चायतमा थप योजना दिउने छैन।
४. जिल्लामा एउटा समन्वयात्मक योजना तर्जुमा गर्नुपर्ने आवश्यकता धेरै वर्णदेखि अनुभव गर्दै आएको हाँ तापनि श्री ५ को सरकारको विभिन्न समानस्तरको मन्त्रालयका प्रतिनिधिहरू बीच यो व्यवस्था कायम हुन सकेन। अर्कोतिर, समन्वयको आवश्यकता योजना तर्जुमाको निम्नि पर्ने र योजना तर्जुमा भनेको साधन विनियोजनको यन्त्र भएको हुनाले यस साधन विनियोजनमा जनता पक्षको प्राथमिकता राम्रो प्रतिविन्वित हुनु पर्ने भएकोले जिल्ला पञ्चायत सभापतिलाई जिल्लास्तरीय समन्वयकातांको अधिकार प्रदान हुन आवश्यक छ। समन्वयको व्यावसायिक पक्षमा जिल्ला पञ्चायत सभापतिलाई स्थानीय विकास अधिकृतले मदत गर्नेद्दछ।
५. जिल्लासभाले जिल्ला विकास योजना स्वीकृति दिने  
 जिल्ला विकास योजना छलफल गरी तयार गर्ने जिम्मेदारी जिल्ला पञ्चायतको हुन्छ भने उक्त योजनालाई स्वीकृति जिल्ला पञ्चायत एन अन्तरगत जिल्लासभाले मात्र प्रदान गर्न सक्दछ।
६. जिल्लासभा बोलाउन नसकिने अवस्थामा बैकल्पिक व्यवस्था  
 जिल्लास्तरमा जि.प. वा जिल्लासभाको बैठक कुनै राजनीतिकरणले एक वर्षसम्म पनि हुन नसकी योजना स्वीकृति र सञ्चालन हुन बाधा पर्ने भएकोमा प्रमुख जिल्ला अधिकारीले आफ्नो अध्यक्षतामा स्थानीय विकास अधिकारी, तथा जिल्लास्तरीय विकास आयोजनाको प्रमुखहरूले बैठक गरी पुजि.अ.ले जिल्लासभाको बैठक बोलाउन सक्ने छ। यसरी बोलाएपछि जिल्लासभा समाप्त नभएसम्मको लागि जिल्ला

पञ्चायत निलम्बित भएको मानिने छ । यस्तो जिल्लासभाको वैठकको सभापतित्व सो सभावाट द्यानिएको सदस्यले गर्नेछ ।

७. **जिल्ला विकास योजनाको समीक्षा जि.पं.ले गर्नुपर्ने**

जिल्ला विकास योजना कार्यान्वयन भै सकेपछि त्यसको चौमासिक समीक्षा जिल्ला पञ्चायतले गर्नेछ । त्यसको आधारमा प्रगतिलाई अझ तीव्र पार्न जि.पं.ले सम्बन्धित निकायहरूलाई निर्देशन दिनु आवश्यक छ ।

८. **जिल्ला विकाससित सम्बन्धित जिल्लास्तरीय निकायहरू जि.पं. सचिवालयको शाखाको रूपमा रहनु पर्ने जिल्लामा जि.पं.को नेतृत्वमा उपरोक्तबमोजिम जिल्ला विकास योजना तर्जुमा र सञ्चालन गर्न सम्भव तुल्याउन जिल्लास्तरीय कार्यक्रमहरूसित सम्बन्धित सबै निकायहरू जिल्ला पञ्चायत सचिवालयको शाखाको रूपमा राखिने छ ।**

शाखा प्रमुखको काज, छडी वा अन्य कारणले जिल्लावाट अगुपस्थित हुना निम्नि जि.पं., जिल्ला सभापति वा निजबाट अधिकार प्राप्त गरी स्थानीय विकास अधिकारीबाट स्वीकृति प्राप्त गर्नु आवश्यक छ ।

९. **जिल्ला पञ्चायत सभापतिको पारिश्रमिक वृद्धि हुनु पर्ने**

यस प्रस्तावित व्यवस्थाबमोजिम कार्य सञ्चालन हुन्दा जि.पं. सभापतिले अहिले भन्दा निकै बढी समय जि.पं. सचिवालयमा विताउनु पर्ने भएको हुनाले निजको मासिक पारिश्रमिक पनि चुटि गर्नको निम्नि सिफारिश गरिएको छ ।

१०. **योजना सञ्चालनमा सम्पूर्ण जिम्मेदारी आयोजना प्रमुखको हुने**

जिल्लासभावाट जिल्ला विकास योजना स्वीकृत भैसकेपछि त्यसको कार्यान्वयनको सम्पूर्ण अभिभावा उक्त कार्यक्रमसित सम्बन्धित निकाय प्रमुखको नै हुनेछ । यसमा कुनै पनि सोतबाट हस्तक्षेप हुने छैन । तथा त्यसलाई आथ्रय दिइनु हुँदैन । गाउँस्तरमा गरिनुपर्ने निर्माणसम्बन्धी कार्यको निम्नि पनि पञ्चहरूलाई अनुदान नगद पेशकी दिने प्रथा बन्द गरिनु आवश्यक छ । सम्भव भएसम्म यस प्रकारको अनुदान स्थानीय रूपले मपाइने विकास सामग्रीहरूकै रूपमा दिइने छ ।

अनुदान दिदा सम्बन्धित गाउँ पञ्चायतको सिफारिशमा माथि उल्लेख गरिएको आयोजनासित सम्बन्धित उपभोक्ता समितिको अधिकार प्राप्त सदस्य वा सदस्यहरूलाई दिइने छ । कार्य सञ्चालनको आधारमा दिइने थप किस्ताहरू पनि यही प्रक्रिया बमोजिम दिइनु आवश्यक छ । योजनाको सञ्चालन उपभोक्ता समितिले स्थानीय अवस्था हेरी अमानत, ठेक्का आविष्टारा गर्न सकिने छ ।

११. **जिल्लालाई दिइने आर्थिक सोत योजनामा आधारित गरिनु पर्ने**

जिल्लाहरूलाई कुनै विकास योजना नभै साधन उपलब्ध गराउंदा साधनको प्रयोग नभै त्यसै रहने चा साधनको दुरुपयोग समेत हुन सबै भएको हुनाले तिनीहरूलाई जिल्ला विकास योजनाको परिपेक्ष्यमा मात्र आवश्यक साधन उपलब्ध गराउनु आवश्यक छ ।

यस विधयमा निरन्तर रूपले अध्ययन गरी नीति तर्जुमा तथा कार्यान्वयन गर्ने काम पञ्चायत मन्त्रालयमा माथि सिफारिश गरिएको स्थानीय साधन शाखाले गर्नु पर्दछ ।

१२. **जिल्ला विकास योजनामा साधनको एकीकरण गरिने**

जिल्लामा सञ्चालन हुने विकास आयोजनाहरूको निम्नि केन्द्रबाट मात्र साधन उपलब्ध हुने नभै जिल्लासभा कोषले आफै योतहरूबाट परिचालित साधन पनि प्राप्त हुन सक्दछ । त्यसैले जिल्ला विकास योजना तर्जुमा गर्दा या दुवै साधनलाई प्रयोगमा ल्याइने छ । साथै उक्त दुवै साधन प्रयोग हुने सम्पूर्ण जिल्ला विकास योजना सञ्चालन गर्ने जिम्मेदारी सम्बन्धित शाखा वा निकायहरूको हुनेछ । तर यसरी लगानीको बढि हुनुको कारणबाट बढन गएको जिल्ला विकास योजनाको अंशलाई सञ्चालन गर्न जनशक्ति नपुग भएमा उक्त जिल्लासभा कोषबाट नै स्थानीय रूपले थप कर्मचारीहरू नियुक्त गर्न सकिने छ ।

### १३. खर्चको लेखापरीक्षण गर्ने

गाउँस्तर, नगरस्तर र जिल्लास्तरको लेखापरीक्षण जिल्लास्तरमा कोष तथा लेखा नियन्त्रक कार्यालय अन्तरगत वा महालेखापरीक्षकको एउटा छुटै निकाय स्थापना गरिनु आवश्यक छ । यसरी गरिएको लेखापरीक्षणको प्रतिवेदन सम्बन्धित सभामा पेश भै छलफल गरिनेछ । सम्बन्धित सभाको निणंयबमोजिम असूल उपर गर्नुपर्ने रकम भए प्र.जि.अ.बा निज मात्रहतको निकायबाट गरिनु आवश्यक छ ।

### अञ्चलस्तरीय व्यवस्था

- (क) जिल्लास्तरमा उपरोक्त बमोजिमको व्यवस्था सम्भव र प्रभावकारी तुल्याउन अञ्चलस्तरको टेवा अत्यन्त महत्वपूर्ण हुन आउदछ । तसर्थ अञ्चलस्तरमा निम्न लिखित बमोजिमको व्यवस्था हुनु आवश्यक छ ।
- (१) अञ्चलको अञ्चलाधीशलाई अञ्चलका जिल्लाहरूको विकास प्रक्रियामा बढी मात्रामा सलग्न गरिनु पर्दछ । तसर्थ अञ्चलाधीश कार्यालयमा सह-अञ्चलाधीश (विकास) भन्ने शब्द सृजना गरी निजको माध्यमबाट अञ्चल अन्तरगतको प्रत्येक जिल्लामा माधिको व्यवस्थाबमोजिम योजना तजुमा, कार्यान्वयन र मूल्याङ्कनको प्रक्रिया सुचारू रूपले सञ्चालन गर्न टेवा पुऱ्याउनु पर्दछ ।
- (२) अञ्चलाधीश कार्यालयले प्रत्येक चौमासिकको अन्त्यमा जिल्लामा भएको योजना प्रगतिको सामूहिक रूपले समीक्षा गर्ने व्यवस्था हुनु आवश्यक छ । उक्त समीक्षामा जिल्ला पञ्चायत सभापति, प्रमुख जिल्ला अधिकारी र स्थानीय विकास अधिकृतले भाग लिने व्यवस्था हुनुपर्दछ ।
- (३) अञ्चलस्तरमा जिल्लास्तरीय विकास कार्यकमहरूको एउटा समीक्षालयको व्यवस्था गरिनु आवश्यक छ ।
- (४) जिल्लाको निमित्त आवश्यक विकास सामग्रीहरूको व्यवस्थामा अञ्चलाधीशको कार्यालयबाट टेवा पुऱ्याउनु आवश्यक छ ।
- (५) जिल्लास्तरमा प्रस्ताव गरिएको व्यवस्थामा हालसम्म अलग रहेका सरकारी निकायहरू तथा जिल्ला पञ्चायतलाई जिल्लाको विकासको निमित्त एउटै सगठन भित्र ल्याउने प्रयत्न गरिएको छ । तर यस नैसो व्यवस्थामा जिल्ला पञ्चायत, यसका सदस्यहरू तथा सम्बन्धित निकायका कर्मचारीहरू बीच आपसी भूमिकाको र स्पष्टताको कर्मीको कारण समय समयमा कठिनाई उत्पन्न हुन सक्नेछ । यस्तो व्यवस्थामा अञ्चलाधीश कार्यालयले आपसी समझदारी बढाउने कदम चाल्नु आवश्यक छ ।
- (६) जिल्लामा उपरोक्त बमोजिमको टेवा पुऱ्याउन अञ्चलको अञ्चलाधीश र सह-अञ्चलाधीशलाई जिल्ला विकास प्रक्रियासम्बन्धी तालिम तथा गोष्ठीहरू आयोजना गरी सम्मिलित गराउनु पर्दछ ।
- (ख) नेपालमा अञ्चलहरूको विभाजन भएको २ दशक भैसेको छ । सो अवधिमा नेपालमा हबाई र स्थलगत यातायातको निकैनै विकास भैसकेको हुनाले कुनै कुनै अञ्चलहरू बनावटमा आज केही परिवर्तन गरिनुपर्ने आवश्यकता स्पष्ट रूपले देखिएको छ । उदाहरणको निमित्त, जनकपुर अञ्चलको सदरमुकामबाट दोलखा जिल्लामा जान धनुषाबाट भन्दा सरल तरीकाले काठमाडौंबाट पुग्न सकिने भएको छ । यसेगरी जिल्लाहरूको सम्बन्धमा पनि उपरोक्त बमोजिम सेवा केन्द्रमा आधारित गरी विकास कार्यक्रम सञ्चालन गर्ना निमित्त जिल्लाको भौगोलिक बनावट तथा परिमाण महत्वपूर्ण हुन आउदछ । कुनै कुनै जिल्लाको हकमा त्यस भेकको बहदौ यातायातको सुविधाको कारणले यिनीहरूको बनावटमा पनि परिवर्तन आउनु पनै देखिएको छ । उक्त परिपेक्षमा अहिले अञ्चल तथा जिल्लाहरूको बनावटलाई केही लचिलो दृष्टिकोणले हेरी सोअनुसार सामग्रिक परिवर्तन गर्नु पर्ने आवश्यक देखिएको छ । तसर्थ विकास तथा प्रशासनको बत्तमान सन्दर्भमा आवश्यक विचार गरी अञ्चल तथा जिल्लाहरूको संगठनमा परिवर्तन गर्न एउटा आयोगको गठन हुनु पनि आवश्यक देखिएको छ ।

## क्षेत्रीयस्तर

जिल्लास्तरलाई आवश्यक भौतिक प्रशासनिक तथा राष्ट्रियवेक्षणात्मक देवा अधिकांश रूपले अञ्चलस्तरबाट पुऱ्याउनु पर्ने भएतापनि केही क्षेत्रमा विकास क्षेत्रस्तरीय भूमिका पनि महत्वपूर्ण छ जुन गिम्नालिखित बमोजिम हुनु आवश्यक छ :

- (१) राष्ट्रियस्तरमा साधनको विभाजनमा क्षेत्रीय सन्तुलनको दृष्टिकोण अपनाउनु आवश्यक छ भने एक विकास देव भित्र नै पनि विभिन्न भौगोलिक क्षेत्रको विकासका सम्भावना र सोअनुसार साधनको आवश्यकता पत्ता लगाई राष्ट्रियस्तरको वार्षिक तथा आवधिक योजनामा समावेश गर्नु आवश्यक छ । तसर्थे राष्ट्रिय योजना आयोगले प्रत्येक क्षेत्रमा यस प्रकारको क्षमताद्वारा सुमिजित एक एक बटा क्षेत्रीय कार्यालय स्थापना गर्नु वाञ्छनीय देखिन्छ । उक्त कार्यालयले नै विकास क्षेत्र अन्तरगतका विभिन्न अञ्चल तथा जिल्लाहरूमा योजना प्रगतिको पनि सामर्पिक रूपले जाचिबुझ गर्दै रहनु आवश्यक छ ।
- (२) यसौ गरी तालिमसम्बन्धी व्यवस्था पनि विकास देवस्तरमा हुनु आवश्यक छ । जिल्ला र गाउँस्तरमा रहेको बढेको विकास प्रयासको कारणले यिनीहरूको जनवलको आवश्यकता बढ्ने र सोही आधारमा तिनीहरूको प्रशिक्षणसम्बन्धी आवश्यकता बढ्नु स्वभाविकै छ । तसर्थे विकास क्षेत्रस्तरमा प्रशिक्षणको व्यवस्था हुनुको साथै विभिन्न निकायहरूले छुटाछुटै प्रयास गर्नुको बदला समन्वयात्मक प्रयास हुनु समेत आवश्यक देखिन्छ । विकास क्षेत्रको भूमिकासम्बन्धी माथि दिइएका बुदाहरू जिल्लामा सञ्चालन गरिने विकास प्रयासका परिप्रेक्ष्यगा मात्र सोचिएका हुन् । तर यी बाहेक, न्यायपालिका, प्रहरी, लोक सेवा, यातायात संगठन, कृषि अनुसन्धान आदि विषयहरूको निमित्त पनि विकास क्षेत्र महत्वपूर्ण हुन आउँछ ।

## राष्ट्रियस्तर

जिल्ला, नगर र गाउँस्तरमा माथि लेखिएवमोजिको व्यवस्था साकार तुल्याउन केन्द्रीयस्तरमा नै आधारभूत व्यवस्थाहरू गर्नु आवश्यक छ । यसरी केन्द्रीयस्तरको व्यवस्थाले तल्लोस्तरमा सोअनुसारको व्यवस्था आवश्यक नतुल्याएसम्म सी साधार हुन सक्दैन । यो कुरा माथि तेश्वो परिच्छेदमा पनि उल्लेख भैसकेको छ । तसर्थे देहावमा दिइएका सिफारिशाहरू उक्त आवश्यकताबाट प्रेरित भएका छन् ।

### १. गाउँ विकाससित सम्बन्धित कार्यक्रमहरूको वार्षिक योजना तर्जुमा प्रक्रियामा राष्ट्रियस्तरमा परिवर्तन हुनुपर्ने

माथि उल्लेख भएवमोजिम गाउँस्तरमा र जिल्लास्तरमा योजना तर्जुमा गर्ना निमित्त राष्ट्रियस्तरको निकायको योजना तर्जुमा प्रक्रियामा परिवर्तन हुनु आवश्यक छ तसर्थे कुनै पनि वर्षको वार्षिक योजना तर्जुमा गर्नुमन्दा अधिल्लो सालमा गाउँस्तरमा गाउँ विकास योजना र जिल्लास्तरमा जिल्ला विकास योजना तर्जुमा गराई त्यसको आधारमा मात्र विभिन्न विषय क्षेत्रको राष्ट्रिय योजना तर्जुमा गर्न लगाउन राष्ट्रिय योजना आयोगले आवश्यक नीति निर्देशन गरी कार्यान्वयन गर्नु आवश्यक छ ।

उप समितिको विचारमा उपरोक्तवमोजिम स्थानीयस्तरको योजनामा राष्ट्रियस्तरको योजना आधारित गर्नु केन्द्रीय योजना प्रक्रियाप्रति अनास्था तथा त्यसको विपरीत कार्य भएको होइन । हासो विचारमा केन्द्रीय नीति तथा साधनसम्बन्धी निर्देशनको आधारमा मात्र स्थानीयस्तरको योजना तर्जुमा हुने भएकोले यी दुइको बीचमा विरोधाभासको गुन्जाइस नै दैन । तर यस प्रस्तावित व्यवस्थाबाट एकातिर स्थानीय प्रार्थीमकता राष्ट्रिय योजनामा प्रतिविचित छुन पाई योजना बढी अर्धपूर्ण हुन्छ भने अकोंतिर स्थानीय विकास प्रयासमा स्थानीय साधनको समेत परिचालन हुन गई देशको विकास प्रयास अधिकीकरण हुन जानेछ । त्यसैले स्थानीयस्तरको योजना प्रयासले राष्ट्रियस्तरको योजना प्रयासलाई बढी परिमार्जित तुल्याउनमा योगदान पुऱ्याउने छ भन्ने उप समितिको विश्वास छ ।

### २. राष्ट्रिय योजना आयोगको कार्यमा विकेन्द्रित योजना प्रक्रिया पनि समावेश हुनु पर्ने

उपरोक्त (१) मा लेखिएवमोजिमको योजना प्रक्रियाको परिवर्तन गर्ना निमित्त राष्ट्रिय योजना आयोगलाई साप्त जिम्मेवारी दिन २०२९ साल भाद्र ६ गते नेपाल राजपत्र भाग ४ मा प्रकाशित राष्ट्रिय योजना आयोगको

योजना तर्जुमासम्बन्धी जिम्मेदारीमा केही परिवर्तन गर्नु आवश्यक छ । उक्त राजपत्रको दफा २ को (क) अन्तर्गत (३)मा निम्न लिखित वमोजिम उल्लिखित छ : “आधिक योजनाको आधारमा वार्षिक योजना तयार गर्ने र सोबमोजिम बजेटको व्यवस्था गरी कायांन्वयन गर्ने श्री ५ को सरकारलाई सिफारिश गर्ने । उक्त वाक्यको सहा निम्न लिखित वमोजिम” वाक्य रास्तु आवश्यक देखिन्दू ।

“आधिक योजनाको साथै जिल्लाहरूमा वार्षिक जिल्ला विकास योजना तर्जुमा गराई त्यसको आधारमा वार्षिक योजना तयार गर्ने र सोबमोजिम बजेटको व्यवस्था गरी कायांन्वयन गर्ने श्री ५ को सरकारलाई सिफारिश गर्ने ।”

३. पञ्चायत तथा स्थानीय विकास मन्त्रालयमा स्थानीय साधन शाखा स्थापना गर्ने  
पञ्चायत तथा स्थानीय विकास मन्त्रालयको एउटा मुख्य कार्य पञ्चायतहरूको सम्बन्धमा गर्ने भएकोसे उक्त मन्त्रालयले सोसम्बन्धी अन्य अनुकूल नीति तथा कार्यक्रमहरूको तर्जुमा गर्नुको नाथै एउटा स्थानीय साधन शाखा स्थापना गरी कार्य गर्ने छ । उक्त शाखाले निम्न लिखित दुइ कार्यहरू गर्नु पर्नेछ ।  
(क) अधिराज्यका गाउँ, नगर तथा जिल्ला पञ्चायतहरूको साधन परिचालन तथा त्यसको प्रयोगको अद्यावधिक जामकारी राख्ने ।  
(ख) स्थानीय पञ्चायतहरूको बढ्दो क्षमताको आधारमा राष्ट्रियस्तरको साधनको आवश्यकतामा प्राप्तिकूल असर नपर्ने गरी थप स्रोतहरूको सिफारिश तथा कायांन्वयन गर्ने ।  
यही शाखाले नै पञ्चायत विकास तथा जग्गा कर जस्तो व्यवस्था पुनः लागू गर्ने कस्तो परिवर्तनको आवश्यकता छ ।, पहाड र तराईको आवश्यकता बीच कमरी सामन्जस्यता ल्याउने । आदि पक्षहरूमा विचार गरी आवश्यक कदम उठाउने छ ।
४. पञ्चायत तथा स्थानीय विकास मन्त्रालय अन्तरगत नगर विकास महाशाखा राख्ने  
नगर विकासको क्षेत्रमा नगर पञ्चायतहरूलाई टेवा पुऱ्याउन पञ्चायत तथा स्थानीय विकास मन्त्रालय अन्तरगत नगर विकास महाशाखा खडा गर्नु आवश्यक छ । हाल भैरोहेको नगर विकास समितिलाई खारेज गरी यसले गरी आएका कामहरू मध्ये तिनीहरूको प्रकृति हेरी सम्बन्धित नगर पञ्चायत वा यस प्रस्तावित महाशाखाले हेनु उपयुक्त देखिन्दू ।
५. स्थानीय जिल्ला, नगर तथा गाउँ पञ्चायतहरूलाई प्रशिक्षणको व्यवस्था गर्ने  
उपरोक्त वमोजिम परिवर्तित परिपाठीअनुसार प्रत्येक पञ्च तथा कम्चारीले आफ्नो जिम्मेदारी विप्रयमा बोध गरी सोअनुसार कार्य गर्ने क्षमता बढि गर्न बहुत प्रशिक्षण कार्यक्रम पञ्चायत तथा स्थानीय विकास मन्त्रालयले सञ्चालन गर्नु आवश्यक छ ।
६. जिल्ला पञ्चायत सभापति सम्मेलनलाई संस्थाधीकरण गर्ने  
माधि ठाउँ ठाउँमा उल्लेख गरिए भै विकेन्द्रीकरण एकै पटक जग बस्ने विषय होइन । त्यसको लागि निरन्तर प्रयासको आवश्यकता छ । यसमा मुख्यतया केन्द्रीयस्तर र स्थानीयस्तरको बीचमा विचार तथा अनुभवहरूको आदान प्रदान निरन्तर रूपले भै रहनु पर्दछ । तसर्थे यसको निमित्त वर्षको एक पटक प्रत्येक वर्ष अधिराज्यव्यापी जिल्ला पञ्चायतका सभापति तथा स्थानीय विकास अधिकृतहरूको सम्मेलन आयोजना गरिनु पर्दछ । सम्मेलनले निम्नलिखित कार्यहरू गर्नेछ ।  
(क) जिल्ला जिल्लामा जिल्ला विकास योजना तर्जुमा र सञ्चालनको सिहावलोकन गर्ने ।  
(ख) जिल्ला गाउँ र नगरस्तरमा स्वचालित विकासको निमित्त श्री ५ को सरकारमा आवश्यक सम्भावहरू प्रस्तुत गर्ने ।  
यो सम्मेलनवाट विकेन्द्रीकरणको प्रक्रियालाई सुदृढ बनाउदै लैजान महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ ।

७. विकेन्द्रीकरणको निमित्त राजनीतिक क्षेत्रमा एउटा शक्तिशाली निकायको स्थापना हुनुपर्ने विकेन्द्रीकरणको क्षेत्रमा विगत प्रयासहरूको असफलतावाट यो एउटा कठिन प्रक्रिया हो भन्ने कुरा निविंवाद रूपसे प्रमाणित भएको छ । यसलाई कार्य रूपमा प्रभावकारी रूपसे लागू गर्ना निमित्त एक पटकमा सीमित भएको प्रयासको बदला केही समयावधिसम्म निरन्तर रूपले प्रयास गरी रहनु आवश्यक छ । कार्यरूपमा परिणत गर्ने कार्यकारिणीको विभिन्न निकायका नीति तथा संगठनात्मक स्वरूपमा समेत आधारभूत परिवर्तन आउनु पर्ने भएको र यो सामान्यतः कष्टप्रद कार्य हो भन्ने विगत प्रयासहरूबाट सावित भएको हुनाले राजनीतिक क्षेत्रमा नै एउटा उच्चस्तरीय तथा शक्तिशाली निकायको स्थापनाको लागि सिफारिश गरिएको छ । उक्त निकायले निम्न लिखित वर्मोजिमको कार्यहरू गर्नेछ ।

- (क) उपरोक्त वर्गोगिम विकेन्द्रीकरणको निमित्त गरिनु पर्ने परिवर्तनहरू सम्बन्धित निकायले गरिरहेको छ द्वैन केन्द्र, दोत्र, अञ्चल, जिल्ला तथा गाउँ, नगरस्तरमा त्यस्तो जाचिवृक्ष गर्दै रहने र त्यसको आधारमा विकेन्द्रीकरणको नीति कार्यान्वयन बारे आवधिक प्रतिवेदन निकाल्ने ।
- (ख) विकेन्द्रीकरण लागू हुँदै गए पछि त्यस प्रक्रियामा देखिने समस्याहरूलाई सम्बन्धित निकायहरूको सहयोगद्वारा निराकरण गरी यस प्रक्रियालाई सबैदून गर्दै जाने ।
- (ग) जिल्ला पञ्चायत समाप्ति सम्मेलनको आयोजना गरी त्यसको निष्कर्षतथा सिफारिश अनुकूल नीति तथा कार्यक्रमहरू तर्जुमा गराइ कार्यान्वयन गराउने ।
- (घ) विकेन्द्रीकरणसम्बन्धी नीति, तथा सिद्धान्तलाई गम्भीरतापूर्वक कार्यान्वयन नगर्ने निकायउपर सजायको सिफारिश गर्ने र त्यसको अनुशारण गर्ने ।

#### ८. विकेन्द्रीकरण ऐन तर्जुमा गरी लागू गर्नुपर्ने

विगत प्रयासहरूकै विफलतालाई दृष्टिगत गरी नेपालमा विकेन्द्रीकरणको कार्य सफल पाने विकेन्द्रीकरण ऐन नै तर्जुमा गरी कार्यान्वयन गर्नु आवश्यक देखिएको छ । उक्त ऐनमा सामान्यतः निम्नलिखित वर्मोजिमको व्यवस्था हुनु आवश्यक छ ।

- (क) राष्ट्रिय योजना आयोग लगायत सबै निकायहरूले गाउँ, जिल्लास्तरमा योजना तर्जुमा गर्नुपर्ने,
- (ख) गाउँस्तरमा संस्थागत विकासमा जोड दिनु पर्ने,
- (ग) विभिन्न निकायको ऐन नियममा परिवर्तन गर्नुपर्ने,
- (घ) सेवा केन्द्रलाई सबै निकायहरूले प्रसार कार्य र सेवा प्रदानको मुख्य विन्दु बनाउनु पर्ने,
- (ङ) नेतृत्वापरीक्षण र त्यसको प्रतिवेदन कार्यान्वयन गर्ने व्यवस्था गर्ने,
- (च) जिल्ला समाप्ति सम्मेलनलाई संस्थाधिकरण गर्ने,
- (छ) विकेन्द्रीकरणसम्बन्धी उच्चस्तरीय निकायको स्थापना र त्यसको माधि सेविएवमंजिम काम तथा अधिकार क्षेत्र तोच्ने,
- (ज) विकेन्द्रीकरणको उपरोक्त चुदाहरूको प्रतिकूल पर्ने गरी भैरहेको ऐन नियमको व्यवस्थालाई निरिक्षय गाने ।

उपरोक्त सिफारिशहरूले यस उप समितिको रायमा हालसम्म देखिएका रामस्याहरू निराकरण गर्नेतर्फ प्रसारत योगदान पुऱ्याउने आवा गरिएको छ । यो क्तिप्रय सिफारिशहरू परम्परागत प्रकृतिका छैनन् । तर उप समितिले विकेन्द्रीकरणको क्षेत्रमा केही आधारभूत कदमहरू ढढतापूर्वक नउठाएको खण्डमा यसले चिताएको प्रतिकूल नदिने विश्वासमा ती सिफारिशहरू गरेको हो ।

साथै विकेन्द्रीकरण एउटा निरन्तर प्रक्रिया हुनु पर्ने भएको हुनाले उपरोक्त सिफारिशहरू हाल कार्यान्वयन गर्नुको साथै यसलाई समय समयमा पुनरावलोकन गरी यसलाई सबैदून गर्दै सैजान पर्नि उग समिति पुनः एक पटक सिफारिश गर्दछ ।

विकेन्द्रीकरण समितिको प्रतिवेदन, २०३८, केन्द्रीय पञ्चभेला

निर्दलीय प्रजातान्त्रिक पञ्चायत व्यवस्थाका सिद्धान्त एवम् लक्ष्यअनुरूप विकेन्द्रीकरण सिद्धान्तका  
निमित्त सफल क्रियान्वयनका प्रक्रियाहरू निश्चित गर्नेसम्बन्धी प्रतिवेदन

### पृष्ठभूमि

नेपाल अधिराज्यमा पञ्चायत व्यवस्थाको प्रादुर्भाव भएदेखि नै विकेन्द्रीकरणको सिद्धान्त यस व्यवस्थाको एउटा आधारभूत विशेषताको रूपमा रहीआएको छ । यस सम्बन्धमा नेपालको संविधानको प्रस्तावनामा निम्नलिखित बमोजिम एउटा व्यापक परिप्रेक्ष्यको व्यवस्था गरेको छ :

“नेपाल अधिराज्य र नेपाली जनताको सर्वोत्तम हित र समुन्नतिको निमित्त लोकसम्मतिको अनुकूल शासन-व्यवस्था चलाउनु बान्धनीय भएको र त्यस्तो व्यवस्था जनजीवनमा आधारित, राष्ट्रिय प्रतिभा र परम्परा सुहाउंदौ, तलैदेखि उठी सम्पूर्ण जनताको क्रियाशील सहयोग पाउने र विकेन्द्रीकरणको सिद्धान्तसाई अगाल्ने दलविहीन प्रजातान्त्रिक पञ्चायत प्रणालीद्वारा मात्र सम्भव छ” ।

संविधानको उपरोक्त प्रस्तावले पञ्चायत व्यवस्थाको सम्बन्धमा तीनवटा अत्यन्त महत्वपूर्ण चुदाहरणसाई स्पष्ट पारेको छ :

१. दलविहीन प्रजातान्त्रिक शासन प्रणाली,
२. तलैदेखि तह-तह भएर उठेको पञ्चायत संगठन, र
३. विकेन्द्रीकरणको सिद्धान्तमा आधारित व्यवस्था ।

पञ्चायत व्यवस्थाको उपरोक्त आधारभूत विशेषताहरू कार्यान्वयन गर्ने सिलसिलामा विकेन्द्रीकरणको सम्बन्धमा पनि प्रयासहरू हुँदै आएको छ ।

श्री ५ महाराजाधिराज सरकारवाट २०३८ साल पौय १ गते श्री ५ महेन्द्र जयन्ती तथा संविधान दिवसको उपलक्ष्यमा देशवासीको नाभमा बसेको रान्देशमा हुकुम भएको छ : “नेपाली समाजलाई अग्रगामी बनाउने ही भने यस व्यवस्थाले परिकल्पना गरेको विकेन्द्रीकरणको सिद्धान्तसाई हाथो समाजको तल्लो तहसम्म ऐनिक जीवनपद्धतिको रूपमा उतार्नु पर्दैदू” । यसैबाट देश विकास र विकेन्द्रित व्यवस्थाको दीच रहेको निकटतम सम्बन्ध अभ्यास स्पष्ट हुन गएको छ ।

नेपालको संविधानअनुसार गठित पञ्चायत नीति तथा जांच्युक्त समितिले निर्दलीय प्रजातान्त्रिक पञ्चायत व्यवस्थाको सिद्धान्त एवम् लक्ष्यअनुरूप विकेन्द्रीकरण गिद्धान्तका निमित्त सफल क्रियान्वयनका प्रक्रियाहरू निश्चित गर्ने राष्ट्रिय पञ्चायतका माननीय सदस्य श्री रणधीर सुव्वाको संयोजकत्वमा विकेन्द्रीकरण रामिति, २०३८ गठन गरेको छ । यस समितिले श्री ५ महाराजाधिराज सरकारको उपरोक्त महाबाणी र नेपालको संविधानको आकाङ्क्षा अनुकूल विकेन्द्रीकरणको क्षेत्रमा वितेका अनुभवको आधारमा केही प्रारम्भिक दिशावोध तयार गरेको छ ।

### विकेन्द्रीकरणको सम्बन्धमा पञ्चायत व्यवस्थाको आधारभूत परिकल्पनाहरू

वितेका दुई दशकमा पञ्चायत व्यवस्थाको सञ्चालनवाट अधिराज्यमा विकेन्द्रीकरणसम्बन्धी निम्नलिखित परिकल्पनाहरूले व्यापक मान्यता प्राप्त गरेका छन् :

(क) अधिराज्यमा पञ्चायत व्यवस्थाले परिकल्पना गरेको समाजको सुजना गरी जनकल्याणको अभिवृद्धि गर्नानीमित समाजको प्रत्येकस्तरमा जनताको सुजनात्मक प्रतिभाको प्रयोग गर्नुको साथै साधनका विभिन्नोजनमा जनसाहभागिता हुनु नितान्त आवश्यक छ । यी अवस्थाहरूको पूर्ति व्यापक विकेन्द्रित शासन व्यवस्थावाट हुने भएकोले अधिराज्यमा यस प्रकारको जनकल्याणको अभिवृद्धितर अभिमुख भएको समाजको स्थापनाको निमित्त शासन व्यवस्थालाई विकेन्द्रित गर्नुको साथै यसलाई सुदूर तुल्याउदै जानु आवश्यक छ ।

- (ख) व्यवस्थाको निर्दलीयताले कुनै दलीय विचारमा आधारित दृन्दलाई प्रथय दिईन, तर एउटा प्रजातान्त्रिक व्यवस्थाको नालाले यससे जनताको समूलति अभिन्नदि गर्ना निमित्त विभिन्नस्तरमा लिइने निर्णयमा वैचारिक परिमार्जनलाई महत्वपूर्ण स्वान दिएको छ। तसर्थ विकेन्द्रीकरण पञ्चायत व्यवस्थाको निर्दलीयताको एउटा सबल आधार हो।
- (ग) एशियाका दुई ठूला-ठूला देशहरूको बीचमा रहेको यस अधिराज्यका प्रत्येक जनता राष्ट्रिय जीवनको मूल धारगा सम्मिलित भई राष्ट्रिय विकासको दौरानमा देखा पर्ने आन्तरिक र बाह्य रामस्याहरूलाई एकजूट मै सामना गर्ने व्यापक जनसहभागितामा आधारित शासन व्यवस्थाकाट मात्र सम्भव हुने हुनाले यस प्रकारको राष्ट्रिय शक्ति सञ्चालनको निमित्त विकेन्द्रित शासन व्यवस्था अपरिहार्य छ।
- (घ) नेपाल अधिराज्यको विकासलाई तीव्रता प्रदान गर्ने स्थानीय साधनको अधिकतम परिचालन गर्नुपर्ने र यस प्रकारको परिचालन स्थानीय जनताको समर्थन प्रयासकाट मात्र सम्भव हुने हुनाले यसको प्राप्तिको निमित्त स्थानीय जनता सहजै सहभागी हुन पाउने गरी अधिराज्यको प्रत्येक घर-दैलोमा पुग्ने विकेन्द्रित शासन व्यवस्थाको स्थापना तथा रञ्चालन हुनु आवश्यक छ।
- (ङ) नेपाल अधिराज्यको नरचनामा भौगोलिक, आर्थिक तथा साम्कृतिक विविधताहरूको प्रचूरता भएको र देश विकासको प्रयासमा सोअनुसार आ-आफ्नो प्रतिभा, सभावना तथा आवश्यकताहरू पृथक पृथक हुने हुनाले यसकाट अधिकतम फाइदा हासिल गर्ना निमित्त विकेन्द्रित व्यवस्थाको माध्यमबाट मात्र योजनाहरूको तर्जुमा र सञ्चालन आवश्यक छ।

#### विकेन्द्रीकरणको क्षेत्रमा विगतका प्रयासहरू

निर्दलीय पञ्चायत व्यवस्थाको आधारमा २०१९ सालमा नेपालको संविधान जारी भएकोपछि प्रशासन व्यवस्थासाई विकेन्द्रीकरण कुन तरीकाबाट कमश। गर्दै लैजाँदा ठीक हुन्छ भन्ने विषयमा सुझावका लागि स्व. श्री ५ महेन्द्रवाट २०२० सालमा प्रशासन शक्ति विकेन्द्रीकरण आयोगको गठन भई २०२१ सालमा उक्त आयोगको रिपोर्ट जनसम्झ आयो। उक्त आयोगले पञ्चायतहरूलाई अधिकार विकेन्द्रीकरण गर्ने सम्बन्धमा चारबटा आधारहरू प्रस्तुत गरेको थिए :

१. यस्तो अधिकारहरू जसलाई प्रयोग गर्नको निमित्त स्थानीय बस्तुस्थितिको बढी जानकारीको आवश्यकता परोस्।
२. यस्ता कार्य जसले गदां स्थानीय जनतालाई टाढा रहेको गौडा, गोश्वारा जाने कष्टबाट छुटकारा मिलोस्।
३. यस्ता अधिकारहरू जसलाई जनताको इच्छाअनुसार प्रयोग गर्ने बान्धनीय होस्।
४. यस्ता कार्यहरू जसलाई गूरा गर्नको निमित्त बढी से बढी जनसहयोगको आवश्यकता होस्।

उक्त आयोगले जि.प. र गा.प.हरूलाई विभिन्न कर, न्याय र विकाससम्बन्धी व्यापक अधिकारहरू प्रस्ताव गरी तिर्नीहरूको कार्यान्वयनको निमित्त निम्नलिखित तीनबटा सिद्धान्तहरू रामेत प्रस्तुत गरेको थिए :

१. पञ्चायतहरूले प्रयोग गदां कामको दक्षता र प्रभावकारिता नघट्ने किसिमको अधिकारहरूलाई प्रत्यायोजित गर्नु पर्दछ।
२. अधिकारहरूको विकेन्द्रीकरण पञ्चायतहरूको धमताअनुसार गर्नु पर्दछ।
३. अधिकारको विकेन्द्रीकरण क्रमिक र योजनाबद्ध रूपले हुनुपर्दछ।

उक्त प्रतिवेदनको आधारमा २०२२ साल देखि श्री ५ को सरकारले तीन चरणमा विभाजित विकेन्द्रीकरण योजना लागू गयो। प्रारम्भक चरणमा नै स्थानीय प्रशासन ऐन २०२२ लागू गरियो, जसअनुसार अधिराज्यमा ७५ बटा विकास जिल्लालाई प्रशासनिक जिल्ला कायम गरी प्र.जि.अ.लाई जिल्लास्तरीय कार्यालयहरूको नियन्त्रण, रेखदेख र समन्वयसम्बन्धी अधिकार दिई जि.प.को सचिव समेत बनाइयो। विभिन्न ऐन अन्तरगतका अधिकारहरू पनि प्रत्यायोजन भयो। पञ्चायत विकास तथा जग्गा कर ऐन, २०२२ पनि केही गाउँ पञ्चायतहरूमा लागू भए। अन्तिम चरणमा शान्ति-सुरक्षा र सोसम्बन्धी केही अधिकारहरू बाहेक विकाससम्बन्धी सबै अधिकार जि.प.को परिधि भित्र पर्ने व्यवस्था भयो।

त्यसपछि २०२४ सालमा थी ५ को सरकारले विकेन्द्रीकरणको कार्यान्वयन पक्षवारे सैद्धान्तिक र व्यावहारिक दृष्टिकोणले विचार गरी प्रतिवेदन पेश गर्न २१ सदस्यीय समिति गठन गयो । उक्त समितिले सो भन्दा पहिलेको विकेन्द्रीकरण आयोगको प्रतिवेदनलाई देश, कात, परिस्थिति अनुकूल नभएकोले उक्त, आयोगको प्रतिवेदन अनुसार विकेन्द्रीकरण योजना सञ्चालन गर्नु अव्यावहारिक देखिन्छ भन्ने निष्कर्षमा पुग्यो । यस समितिले पञ्चायतहरूलाई अनुदान खारेज गर्ने, पञ्चायतसे मालपोत उठाउनु अव्यवहारिक तथा अनुपयुक्त, पञ्चायतहरूलाई कर उठाउने बही अधिकार दिएपछि जन-विश्वासको दृष्टिकोणले पञ्चायतहरू कमजोर हुने भएकोले त्यसको बदला अन्य व्यवस्थाका साथै मालपोतको केही प्रतिशत पञ्चायतहरूलाई उपलब्ध गराउने, पंचि तथा ज.कर व्यापक रूपमा लागू गर्ने र गाउँ र जिल्ला पञ्चायतहरू र तिनीहरूको विकास कार्यहरूलाई राष्ट्रिय आधिक योजना तजुमा र कार्यान्वयन अभिन्न अड्गको रूपमा समावेश गर्ने सिफारिश गयो ।

त्यसपछि पुनः २०२६ साललिर थी ५ को सरकारले अर्को विकेन्द्रीकरण समिति गठन गयो । त्यसले विकेन्द्रीकरण गर्ने प्रक्रियामा चुटिहरूलाई सुधार गर्दै लैजानु पर्ने ससाना चुटिले नियम-कानूनलाई नै स्थगित गर्न नहुने, अधिकार दिनेको पक्षमा उदारता हुनु पर्ने र लिनेसित दक्षता हुनुपर्ने, पररपरमा शाङ्का उपशङ्का र मतभेदको बातावरण हुनु नहुने विकेन्द्रीकरण बारे र उच्चपदाधिकारीहरूमा मतभेद हटाउनु पर्ने निष्कर्षमा पुगेको देखिन्छ । यसै समितिको निर्णय पश्चात् थी ५ को सरकारले प्र.नि.अ.लाई जि.प.को सचिवबाट हटाई शान्ति-मुरक्षाको अधिकार समेत प्रदान गरी जिल्लाको प्रमुखको रूपमा स्थापना गर्नुका साथै राजिकाको पञ्चायत विकास अधिकारीलाई जि.प.को सचिव बनायो ।

विकेन्द्रीकरण योजना कार्यान्वयनको बाटीमा देखा परेका बाधा अवरोध हटाई प्रभाकारी ढाँगले कार्यान्वयन गर्ने उपायहरू पत्ता लगाउन २०२७ सालमा पनि थी ५ को सरकारले अर्को विकेन्द्रीकरण समितिको गठन गरेको थियो । यस समितिले विकेन्द्रीकरण योजनाको कार्यान्वयन पक्षमा देखा परेका अस्पष्टता हटाई प्रभावकारी रूपले यसको कार्यान्वयन गराउन यस योजनालाई तीन चरणको सहि इडे चरणमा विभाजन गरी कार्यान्वयन गरी सिफारिश गयो । अर्कोतप्त सो योजनाको कार्यान्वयनमा आइपर्ने बाधा अडकाउ हटाउन उच्चस्तरीय कमिटी गठन गर्नुको साथै योजना कार्यान्वयनको अनुशरण गर्ने रिलिसलामा पञ्चायत मन्त्रालय अन्तर्गत विकेन्द्रीकरण शाखा पनि स्थापना भयो ।

थी ५ को सरकारका विभिन्न मन्त्रालयको जिल्लास्तरमा कार्यरत निकायहरूको सङ्ग्रहालय बढन गई तिनीहरूको बीच समन्वयको आवश्यकता परेको, जिल्लास्तरमा जिल्ला र गाउँ पञ्चायतहरूको भूमिका र प्रशासन यन्वको बीच परिपूरक परिपोषक सम्बन्ध हुनुपर्ने आवश्यक टड्कारो देखिएको र विभिन्न विकास कार्यकमहरूको तजुमा जिल्लाको आवश्यकता स्पष्ट रूपले प्रतिविम्बित तुल्याउनु पर्ने आवश्यकताको कारणबाट २०३१ सालमा थी ५ को सरकारले जिल्ला प्रशासन योजना तजुमा गरी लागू गयो । सो योजनामा स्थानीयस्तरमा एकीकृत जिल्ला संगठन एवम् प्रशासकीय व्यवस्था संजना गर्न तथा योजना तजुमा प्रक्रियालाई विकेन्द्रित गरी पत्तेक जिल्लामा प्रत्येक वर्ष जिल्ला विकास योजना तजुमा गर्ने र त्यसको आधारमा मात्र केन्द्रीय बजेट तथा योजना गर्ने व्यवस्थाको परिकल्पना गरेको थियो । तर एकातिर यस प्रशासन योजनाले जि.प.हरूलाई प्र.जि.अ.को अनावश्यक नियन्वण भित्र राख्यो भन्ने आलोचना गरियो भन्ने अर्कातिर प्र.जि.अ.लाई जिल्लास्तरको समन्वयकताको भूमिका प्रत्यायोजित नभएको र थी ५ को सरकारको सम्बन्धित निकायहरूले जिल्लास्तरमा योजना तजुमा गर्नु पर्ने प्रयास नहुनुको कारणबाट प्रशासन योजना प्रभावकारी रूपले लागू हुन सकेन ।

२०३५ सालमा गाउँफर्क राष्ट्रिय अभियान केन्द्रीय समितिलाई पनि एउटा विकेन्द्रीकरण समितिको गठन भएको थियो । उक्त समितिले तत्कालसम्मका विकेन्द्रीकरणसम्बन्धी विभिन्न प्रयास एवम् प्रयोगहरूको पुनरावलोकनको आधारमा एउटा मस्यीदा प्रतिवेदन पनि तयार पारेको थियो । तर उक्त प्रतिवेदन जनसमक्ष प्रकाशमा आउन सकेन ।

सोही वर्ष अर्थात् २०३५ सालमा नै थी ५ को सरकारले एकीकृत पञ्चायत विकासको प्रारूपको नामबाट विकेन्द्रित व्यवस्था ल्याउन एउटा अर्को प्रयास गयो । उक्त प्रारूपले मुख्यतया जिल्ला प्रशासन योजनामा नै दिइएको योजना प्रक्रियालाई अनुमोदन गरेको थियो भन्ने यसलाई व्यवहारमा साकार तुल्याउनको निमित

केन्द्रीयस्तरमा अन्तर मन्त्रालय समन्वयको व्यवस्थालाई सुदृढ गर्ने प्रयास गच्छो । तर जुन कारणले जिल्ला प्रशासन योजनाले प्रत्याधित प्रभाव पार्न सकेन, त्यही कारणबश उक्त प्रारूप पनि प्रभावहीन नै रह्यो ।

गत २०३७ सालमा श्री ५ को सरकारले पञ्चायत तथा स्थानीय विकास मन्त्रालयको स्थापना गरेपछि जिल्ला स्तरमा पञ्चायत विकास अधिकारीको पद हटाई त्यसको ठाउमा राजपत्राङ्कित द्वितीय श्रेणीको स्थानीय विकास अधिकृत नियुक्त गरी त्यसलाई जि.ग.को सचिव तथा जिल्लास्तरमा विकाससम्बन्धी निकायहरूको समन्वयकता कायम गरेको छ । योजना प्रक्रियाको सम्बन्धमा पनि केन्द्रीयस्तरमा वार्षिक योजना तथा बजेट तर्जुमा गर्नुभन्दा पहिले जिल्लास्तरमा गाउँ पञ्चायतहरूको प्राथमिकताको आधारमा एकीकृत जिल्ला विकास योजना तर्जुमा गर्नुपर्ने र जि.प. र जिल्लासमावाट अनुमोदन गर्नुपर्ने व्यवस्था छ । तर माथि जिल्ला प्रशासन योजनाको सम्बन्धमा उल्लिखित कारणहरूले गर्दा नै बर्तमान व्यवस्थामा पनि यसको अनुरूप कायं हुन सकेको छैन ।

### विकेन्द्रीकरणको प्रयासहरूसम्बन्धी केही निष्कर्षहरू

माथि दिइएका विकेन्द्रीकरण समितिहरूसम्बन्धी समिति विवेचनाबाट यो स्पष्ट हुन आउँछ कि नेपाल अधिराज्यमा विकेन्द्रीकरणको देवमा प्रयासाहरू नभएमा होइनन् । त्यसको फलस्वरूप प्रशासन र पञ्चायतको सम्बन्धमा यदाकदा परिवर्तनहरू पनि नभएका होइनन् । तर नेपालको संविधानमा प्रतिविभित पञ्चायत व्यवस्थाको आकाङ्क्षा अनुरूपको विकेन्द्रीकरणलाई व्यवहारमा उतार्न सकिएन । यसको कारणको सम्बन्धमा निम्नलिखित केही निष्कर्षहरूमा पुग्न सकिन्दै :

१. विकेन्द्रीकरणको उद्देश्य तथा त्यसलाई कार्यान्वयन गर्ने विधिको सम्बन्धमा राजनीतिक तथा प्रशासनिक देव दुवैमा सर्वमान्य धारणाको कमी नै रहै आएको छ । मुख्यतया विकेन्द्रीकरण नेपाली समाजको चौतरी विकासको एउटा प्रभावशाली यन्त्र हुन सक्छ भन्ने कुराको बोध तथा विश्वास यी दुवै क्षेत्रमा सञ्चार हुन सकेन । यसले गर्दा एकातिर विकेन्द्रीकरणसम्बन्धी कुरा भाषणमा नै सीमित रह्यो भने अर्कातिर विकेन्द्रीकरणको नाममा कहिले पञ्चायतहरूलाई अधिकार प्रदान गर्ने, त कहिले अधिकार फिर्ता लिने कम चली पञ्चायतहरूले कमिक रूपले अधिकार तथा जिम्मेवारीहरू गुमाउदै जानु परेको छ ।
२. नेपालको संविधानअनुसार व्यवस्था भएको विभिन्न गाउँ तथा जिल्ला पञ्चायतका ऐन-नियमहरूमा विकेन्द्रीकरणको उद्देश्यअनुरूप प्रशस्त जिम्मेवारीको व्यवस्था भएतापनि त्यसलाई व्यवहारमा सम्भव गराउन श्री ५ को सरकारको विभिन्न निकायका योजना प्रक्रिया, नीति तथा नियमहरूमा पनि सो अनुकूल व्यवस्था हुनु पर्न थिए । तर श्री ५ को सरकारको बहुसंख्यक निकायहरूले त्यसप्रति ध्यान नपुऱ्याएको हुनाले गाउँ तथा जिल्ला पञ्चायतहरूलाई दिइएका ती कर्तव्य तथा जिम्मेवारीहरू ती ऐन नियमकै पानाहरूभित्र सीमित भएर बसे ।
३. यसभन्दा पहिले विकेन्द्रीकरणको देवमा जति पनि प्रयासहरू भए ती सबै कार्यपालिकाको परिधिभित मात्र भए । फलस्वरूप विकेन्द्रीकरणको कार्यक्रम सञ्चालन गर्न जुन राजनीतिक सूझबूझ तथा कटिवद्धताको आवश्यकता थिए, सो श्री ५ को सरकारको निकायहरूबाट प्रदर्शित हुन सकेन । त्यसैले प्रत्येक प्रयासहरू कमिक रूपले सेलाउदै गए ।
४. विकेन्द्रीकरणको निमित उठाइएका माथि उल्लिखित प्रत्येक कदमहरू आफैमा सीमित छुट्टाछुट्ट प्रयासहरूको रूपमा मात्र उठाइएका थिए । तिनीहरूको प्रयासमा निरन्तरता रहेको देखिएन । विकेन्द्रीकरण सहजै सम्भव हुने प्रयास होइन । यसको निमित निरन्तर प्रयाशको अनुशारण तथा मूल्याङ्कनको आवश्यकता छ । तर विकेन्द्रीकरणबाटे चिन्तन गर्ने निकायले यो अभिभारा लिन पाएको देखिदैन । प्रत्येक आयोग वा समिति प्रतिनेदन पेश हुनासाथ विघटन भई त्यसले गरेको रिफारिश कालान्तरमा कार्यपालिकाको प्रशासनिक परिपाटीमा नै विहीन हुन गएको देखिन्दै ।
५. नेपालको राष्ट्रिय योजना तर्जुमा यन्त्र पञ्चायत व्यवस्थाको उद्देश्य तथा आकाङ्क्षाप्रति उदासीनता नै रह्यो । अधिराज्यमा जनराहभागितामा आधारित योजना तर्जुमा र कार्यान्वयन प्रक्रियाको जग बसाली यस प्रक्रियामा आमजनतालाई संलग्न गरी अधिकतम साधन परिचालन गर्नुको साथै यसबाट जनतालाई

अधिकतम प्रतिफल उपलब्ध गराई अधिराज्यमा पञ्चायत व्यवस्थाले परिकल्पना गरेको समाज सङ्घ गर्ने दिशातिर राष्ट्रिय योजना प्रक्रिया सम्बेदनशील हुन सकेन।

सङ्घेषणमा, विकेन्द्रीकरणको सन्दर्भमा नेपाल अधिराज्यमा सर्वमान्य दिशावोधको कमी, त्यसको विकास गर्ने अग्रगामित्व र वचनबद्धताको खांचो तथा तिनीहरूको कारणबाट यस क्षेत्रमा यथास्थितिको नै अवस्था रहै आएको छ।

### विकेन्द्रीकरणको सम्बन्धमा प्रस्तावित कार्यनीति

नेपाल अधिराज्यजस्तो एकात्मक शासन प्रणाली भएको देशको रान्दर्भमा विकेन्द्रीकरण भन्नाले श्री ५ को सरकारको शक्ति अर्थात् कार्यकारिणी अधिकारमध्ये कठिनगय अधिकार ऐन-कानूनले स्थानीय निकायमा स्थानान्तरण गर्नु हो। गाउँ, नगर, जिल्ला र राष्ट्रिय पञ्चायतका एकाईहरू नेपालको संविधान र ती निकायसित सम्बन्धित कानूनी व्यवस्थाले तिनीहरूलाई स्थानीय आधारमा आर्थिक, सामाजिक तथा सांस्कृतिक विकास गर्ने जिम्मेवारी भएकोले विकेन्द्रीकरणको मूल्यतया गाउँ, नगर र जिल्ला पञ्चायतले जिम्मेवारी बहन गर्नुपर्ने भएको छ। पञ्चायत व्यवस्थामा आफै अस्तित्व भएका पञ्चायतका एकाईहरूको गठन कर्तव्य, अधिकार र कार्यक्रम आदि कानूनद्वारा निर्धारित गरिएको हुदा सो कानूनको आधारमा पञ्चायत र प्रशासनको आपसी सम्बन्ध कायम हुनुपर्दछ।

प्रजातन्त्रको कमिक विकास गर्दै जाने पञ्चायत व्यवस्थाको उद्देश्य भएकोले अभ्यासद्वारा प्रजातान्त्रिक परिपाटी सिक्ने र सिकाउने स्थान नै गाउँ, नगर र जिल्ला पञ्चायत हुन। तसर्थ यी निकायहरूको क्रियाकलापमा प्रजातान्त्रिक प्रक्रिया अपनाउनुको साथै यस प्रक्रियालाई परिमार्जित गर्दै लगो व्यवस्थाको दलितीनतालाई संबद्धन गर्दै तिनीहरूलाई प्रचार-प्रसार, शिक्षण-प्रशिक्षण, गोष्ठी आदि गर्ने पनि केन्द्रीय निकायहरूबाट जिम्मेवारी तथा अधिकारको विकेन्द्रीकरण हुनु आवश्यक छ।

उपरोक्त दिशावोधको परिप्रेक्ष्यमा विकेन्द्रीकरणको निर्मित निम्नलिखित आधारहरू प्रतिपादन गरिएका छन् :

१. नेपालको संविधानअनुसार विकेन्द्रीकरणको लक्ष्य नेपाली जनताको सर्वोत्तम हित र समुन्नति अभिवृद्धि गर्नु नै रहेकोले विकेन्द्रीकरणलाई यस पुनीत उद्देश्य हासिल गर्ने एउटा महत्वपूर्ण उपायको रूपमा लिइएको छ।
२. सोअनुसार आफ्नो हित र समुन्नति हुने कुरामा सम्बन्धित जनताले नै मुख्य भूमिका खेल्नु विकेन्द्रीकरणको अभिप्राय भएकोले नेपाल अधिराज्यका पञ्चायत व्यवस्थाको सदैगमन्दा तल्लो तह गाउँ तथा नगर पञ्चायतलाई नै विकेन्द्रीकरणको मुख्य लक्ष्य मान्नुको साथै त्यसस्तरका आफ्नो आर्थिक तथा सामाजिक विकासको लागि साधन परिचालन तथा विनियोग गर्ने अधिकार तथा जिम्मेवारीको व्यवस्था गर्न विकेन्द्रीकरणको क्षेत्रमा मुख्य राष्ट्रिय नीति हुनेछ। यस अन्तर्गत गाउँस्तरीय योजना पहिल्याउने, कार्यान्वयनबाटे निर्णय गर्ने, यसको लागि साधन जुटाउने, योजना कार्यान्वयन गर्ने र योजनाको उपलब्धिमा व्यायोचित तरीकाले जनतालाई सहभागी बनाउने पञ्चायतहरूको जिम्मेवारी गराइनेछ। यस क्रममा श्री ५ को सरकार सहयोगीको रूपमा आउँछ, कार्यान्वयन गर्ने मुख्य एकाईको रूपमा होइन।
३. स्थानीय पञ्चायत अन्तर्गत सञ्चालित सामाजिक उद्देश्यका हुन अधवा उत्पादनसंग सम्बन्धित हुन, ती आयोजनाहरू स्थानीय पञ्चायतको आय स्रोत समेत बन्ने भएकोले यी आयोजनाहरू सबै पञ्चायतको सरक्षणमा नै रहनेछन्। साथै उत्पादनको क्षेत्रमा प्रत्यक्ष राम्बन्ध राख्ने साना गारीण विचुत र लघु सिंचाई आयोजनाको साथै अन्य उत्पादकसंग सम्बन्ध राख्ने वित्तीय साधन र अरू सेवा केन्द्रहरूको गरिचालनमा समेत पञ्चायतहरूसंग घनिष्ठ सहयोगात्मक सम्बन्ध राखिनु पर्दछ।
४. गाउँ पञ्चायत, नगर पञ्चायत र जिल्ला पञ्चायतले आफै प्रगासद्वारा विकास गर्न सकोस् भन्ने हेतुले रिनको आफै आयको स्रोत कानूनद्वारा निर्धारण गरिनेछ।
५. गाउँ तथा नगरस्तरमा सो बमोजिमको क्रियाकलाप सम्भव गराउने कार्यमा जिल्ला पञ्चायतले पनि जिल्लास्तरबाट महत्वपूर्ण भूमिका खेल्नु पर्ने भएकोले सो दिशातिर जि.प.साई तथा आवश्यक जिम्मेवारी तथा अधिकारको व्यवस्था गरिनेछ।

६. अधिराज्यको गाउँ नगर पञ्चायतका निवासीहरूको विकास राष्ट्रिय विकासको परिप्रेक्ष्यवाट अलग हुन नम्बने भएकोले स्थानीयस्तर र राष्ट्रियस्तरको प्राथमिकता निर्धारण र साधन विनियोजनका प्रयासहरू थीच आपसमा परिपूरक तथा परिपोषक सम्बन्ध कायम गरिनेछ ।
७. पञ्चायत निकायहरूले सो कायं सफलतापूर्वक गर्ना निम्नि श्री ५ को सरकारको प्रशासनिक यन्त्र भित्र पनि आवश्यक जिम्मेवारी तथा अधिकारहरू गाउँ, नगर, जिल्ला, अञ्चल र क्षेत्रीयस्तरका निकायहरूलाई विकेन्द्रित गरिनेछ । साथै यी विभिन्न पञ्चायत तथा प्रशासनिक निकायहरूको आपसी जिम्मेवारी, काम, कर्तव्य तथा अधिकार-छेत्र स्पष्ट रूपले किटान गरिनेछ ।

### विकेन्द्रीकरणलाई कार्यान्वयन गर्ने मुख्य उपायहरू

उपरोक्त वमोजिमको विकेन्द्रित व्यवस्था हासिल गर्ने निम्नलिखित कदमहरू प्रस्ताव गरिएका छन् :

१. विकेन्द्रित शासन व्यवस्था कायम गर्नको निम्नि निरन्तर तथा निश्चित रूपले प्रयास गरिदै जानुपर्ने र गराको निम्नि राजनीतिक क्षेत्रबाट नै यस विषयमा निरन्तर रूपले जाचिवुभ तथा अनुशरण गर्दै रहनु पर्ने भएकोले राजनीतिक दोत्रमा नै एउटा शक्तिशाली निकायको स्थापना हुनु आवश्यक छ । यसले अनुभवको आधारमा विकेन्द्रित व्यवस्था सफल पाइ जान जुन नयाँ नियम-कानूनहरू तथा प्रशासनिक व्यवस्थाहरूको तर्जुमा वा धपघट गर्नुपर्दां सो पनि यस निकायसे नै गर्दै गराउदै लैजानेछ ।
२. विकेन्द्रित शासन व्यवस्थाको उपरोक्त उद्देश्य हासिल गर्नको निम्नि मौजुदा राष्ट्रिय र स्थानीय योजना तर्जुमा र कार्यान्वयन प्रक्रियालाई पुनरावलोकन गरी तिर्नीहरूमा आवश्यक परिपूरक तथा परिपोषक सम्बन्ध कायम गर्ने आवश्यक सुधार तथा परिवर्तनहरू गरिनेछन् ।
३. गोहीवमोजिम विकेन्द्रित शासन व्यवस्थालाई आवश्यक सहयोग र टेवा पुन्याउने गरी श्री ५ को सरकारको विभिन्न निकायहरूका संगठन तथा नीतिहरूको सम्बन्धमा पनि आवश्यक सुधारहरू कार्यान्वयन गरिनेछन् ।
४. स्थानीयस्तरमा विकेन्द्रित शासन व्यवस्थालाई विकेन्द्रीकरणको पुनीत उद्देश्य अनुकूल जनताको समुन्नति हुने दिशातिर प्रभावकारी रूपले सञ्चालन गर्ने पञ्चायतको प्रत्येक तहमा योजना तर्जुमा, सञ्चालन, मूल्यांकन गर्ने तथा अन्य प्रशासनिक क्षमता अभिवृद्धि गर्ने प्रशिक्षण, प्रचार-प्रसार, निर्देशन, साधनको चौत र अन्य प्रशासनिक टेवाहरू निरन्तर रूपले उपलब्ध हुदै जाने व्यवस्था गरिनेछ ।

### परिशिष्ट - २

#### विकेन्द्रीकरण उप समिति २०३८का सदस्यहरूको जिल्ला भ्रमणका क्षेत्रहरू

विकास क्षेत्र	अञ्चल	जिल्ला	भ्रमण गर्ने सदस्यहरूको नाम
मध्यमाञ्चल	नारायणी	पश्च, बास, रीतहट, भक्तपुर र चितौन	मा. श्री रणधीर सुन्दा
पूर्वाञ्चल	मेची, कोशी	सखुवासभा, इलाम र भाषा	श्री प्रकाशचन्द्र मुखिया
पश्चिमाञ्चल	झब्लागिरी	धागलुड र म्याग्दी	श्री ओंकारप्रसाद गौचन
मध्यपश्चिमाञ्चल	कर्णाली, खेरी र राप्ती	जुम्ला, बाँके, विदिया र दाढ	श्री गजराज शर्मा

### परिशिष्ट - ३ (क)

#### विकेन्द्रीकरण उप समितिका संयोजक माननीय श्री रणधीर सुब्राह्मारा प्रस्तुत प्रतिवेदन

विकेन्द्रीकरणको सम्बन्धमा पञ्चायत र विभिन्न वर्गीय संगठनका सदस्य राई कार्यकर्ताहरू, उपलब्ध भए सम्मका स्थानीय क्याम्पसका शिक्षक, राजनीतिक वर्गीक, अञ्चल र जिल्लास्तरीय कार्यालयका (विकास कार्य सञ्चालन गर्ने) अद्डा प्रमुखहरू र अधिकृतहरू समेतको विभिन्न मितिमा नारायणी अञ्चलका सबै जिल्ला सदरमुकाममा बैठक गरी सङ्कलन गरिएको राय, सुभाव, एवम् अनुभवहरूको आधारमा यो प्रतिवेदन पेश गरिएको छ । कतिपय

विषयमा विभिन्न ठाउँबाट एकै प्रकारको राय प्राप्त भएकाले यसलाई तपोसल बमोजिमको रूपमा तयार गरिएको छ ।

### विभिन्न ठाउँका (जिल्ला वा नगरका) समस्याहरू

- (१) कार्यालय, आयोत र अधिकारको स्पष्ट रेखाङ्कन नहुनुयाट जिल्ला नगर वा गाउँको वीचमा तनाव र अन्योलको बातावरणको सिर्जना हुन गएको देखिएको छ । यस्तै गाउँका भै-भगडाहरूका सम्बन्धमा सम्बन्धित गाउँ वा नगर र जिल्ला पञ्चायतको राय लिने परम्परा नभएकोले, बास्तविक न्याय दिन घाउंहे पनि काम नहुन जाने गरेको देखिएको छ ।
- (२) जिल्ला पञ्चायतलाई प्रशासनिक संघ चलोसम्म पनि प्रशासन अनुदान नदिई हचुवा रकम दिने गरेको देखिन्छ । यस्तो रकमले स्वीकृत दरबन्दीबमोजिमका कर्मचारीहरूको तलबसम्म पनि नपुग्ने गरेकोले जिल्लासमा कोष कम भएको पहाडी जिल्लाहरूमा वैठक भत्तासम्म पनि दिन नसक्ने स्थिति देखा पर्नको छ ।
- (३) पञ्चायती कार्यकर्ताको लागि दिइने तालिममा व्यवस्थाको सिद्धान्त बोध गराउनु पर्ने पञ्चायत प्रशिक्षण केन्द्रले मौरीपालन, कुखुरा पालन र आधुनिक शौचालय निर्माणसम्बन्धी विषयको बोध गराउने गरेको प्रशिक्षण केन्द्रबाट प्रशिक्षित पञ्चहरूमा र विभिन्न तहका कार्यकर्ताहरूमा व्यवस्थाको सैद्धान्तिक (राजनीतिगत) ज्ञानको अभाव देखिन्छ । यसले गर्दा पञ्चायत र राजनीतिक संस्था र सिद्धान्तमा आस्थाहुनेहरूसँग पञ्चायती पीढी (काडर)ले कहिलै वैचारिक प्रतिरोध गर्न नसकेको भन्ने आम राय पाइएको छ ।
- (४) आवधिक योजनाको निर्मित प्राथमिकताकम समेत निर्धारण गरी छनोट गरेर पठाउन भनी आदेश गएकोले विभिन्न जिल्ला र नगर वा गाउँस्तारका पञ्चायत संगठनहरूले पाँच वर्षको लागि योजना छनोट गरी पठाए, सोहीअनुसार छैठी पञ्च वर्षीय (आवधिक) योजना पनि तयार भयो । तर अनुदान र निर्माण सामग्रीहरू निकासा दिवा मन्त्रालयले आवधिक योजनामा परे नपरेको सोको पूर्ण उपेक्षा गरी प्रत्येक वर्ष ठाडो योजनाको सूची मन्त्रालयबाट बनाएर पठाई दिने गरेको र अनुदान पठाउंदा आफूले पठाएको योजनालाई नै पनि अपर्याप्त हुने सामग्री इन्टिमेटसंग मेल नखाने गरी पठाएकोले पञ्चायतहरू मन्त्रालयको निर्गाहमा भर पर्ने हुन गएका छन् । शक्तिको होड चलेकोले ठाडो आदेशबाट योजना सामग्री र रकमहरू कुनै सानो जिल्लालाई निकै धेरै गएको छ भने कुनै निकै ठूलो जिल्लाको निर्मित निकै कम अनुदान निकासा हुने गरेको छ । त्यति मात्रै पनि नमई कुनै जिल्लामा आवश्यक योजनाको लागि निकै ठूलो धनरासी र सामग्री पठाइएको छ भने कतै ज्यादै आवश्यक र महत्वपूर्ण ठानिने योजना (आवधिक योजनामा प्रथम प्राथमिकता पाएको) को पूर्ण वेचास्ता भएको छ । यसले गर्दा विकास र निर्माणको नाममा अनुदान र सामग्रीहरूको निकै अपव्यय भएको देखिन्छ । यस्तो अवान्धित अपव्यय दुर्लपयोग र वैयक्तिक स्वार्थ गोपक खर्च गराइएकोले बास्तविक विकासको नाममा राष्ट्रलाई नै ठूलो आधिक भार खडा गरेकोमा प्राय पञ्चायत क्षेत्रका व्यक्तिहरूबाट दर्शाइनुका साथै यसमा सुधार नगरिएमा यसबाट व्यवस्थामा आँच आउने प्रवल सभावना देखाइएको छ ।
- (५) आधिक रूपमा ज्यादै नगण्य मालपोत बुझाउन पनि स-साना किसानहताई निकै टाढा टाढाबाट सदरमुकाम आउनु पर्ने, त्यस्तो राजस्व बुझ्ने प्रशासनिक निकायहरूमा भएको दिलासुस्ती र लापरयाहीबाट निकै समय मात्रै नमई दुई तीन दिन पनि लाने गरेबाट उत्पादक जनशक्तिको सोझै ज्ञास हुने गरेबाट यसको उपचारात्मक व्यवस्था आज सम्म नभएको ।
- (६) विकास अनुदानहरू कामको समयमा नपुग्ने, निर्माण सामग्रीहरू इन्टिमेट साईंज र निर्धारित गुणस्तरको नहुने गरेको अनुभवबाट पञ्चहरूमा विकास निर्माणमा अधि बढ्ने बानीमा कमी आउन थालेको छ भन्ने भुक्तभीमी हु भन्नेहरूबाट गुनासोहरू प्राप्त भएको छ ।
- (७) निर्दलीय पञ्चायत व्यवस्थामा कुनै गुट वा पक्ष र विपक्ष नहुने र सो भावना नआओस् भनी तदनकूलको कानूनी व्यवस्थाद्वारा राष्ट्रिय व्यवस्थापिकामा एकै क्षेत्रबाट दुई जना रायंस निर्वाचन गर्ने हक प्राप्त भएका नागरिकबाट कुनै एक उम्मेदबारलाई मात्रै (एकजना मात्र) दिने गरेको गत आम निर्वाचनको

- अनुभवबाट व्यवस्थाले अपेक्षा गरेअनुरूप तलका साथै गृट र पक्ष विहीन एक मात्र पञ्चायती भावनाले संगठित वैमनस्यता रहित राजनीतिक समाजको सिर्जना गर्ने उद्देश्य प्रतिकूल नतिजा, निस्कने स्पष्ट छ । अतः एक मतदाता जसलाई दुई मत दिनु पर्ने कानूनी कर्तव्य छ, त्यस्तोमा एक मात्रै मत प्रदान गरेको भए सो रह (अवैध) गर्ने कानूनी व्यवस्था हुनु पर्ने पञ्चायत क्षेत्रको बढी जोडवार माग भएको छ ।
- (८) विभिन्न मन्त्रालयहरू अन्तरगतका कामहरू गर्नुपर्ने र कार्यान्वयनमा सक्रिय भूमिका खेल्नु पर्ने सम्बन्धित नगर पञ्चायतहरूलाई र गाउँ पञ्चायतलाई आवश्यक अधिकार भने प्रत्यायोजन गरिएको छैन । यसरी अधिकार विहीन जिम्मेदारी तोकिएको व्यावहारिक छ भन्न नसकिने नै देखिन्छ ।
- (९) विभिन्न विकास कार्यको लागि एक अर्काको निमित्त अधिकारको व्यवस्था हुदा आन्तरिक विरोधाभास पूर्ण हुन गएको । यसले गर्दा समन्वयको कमी हुन गएको महसुस गरिएको छ । अतः कुनैपनि खासगरी कार्यान्वयन तहका संगठनलाई अधिकार र कार्यकोरी स्पष्ट गरी रेखाङ्कित गरिएको हुनुपर्नेमा रोको पूर्ण अभाव हुन गएको देखिन्छ ।
- (१०) विभिन्न पञ्चायतमा विभिन्न वर्षमा विभिन्न योजना कार्यान्वयन गर्ने निर्णय भएअनुरूप किस्तावन्दीमा अनुदान गएको देखिन्छ । यसरी अनुदान दिना प्रायः प्रधानपञ्च वा जि.पं. सदस्य मार्फत गएकोमा कठिपयमा आधा रकम गएको छ भने प्रायः पूरा रकम नै लगेको देखिएका योजना पनि कुनै नाम निसाना नभै दिएका छन् भने काम नै शुरु नभएका पनि प्रसस्त छन् । यस्तोमा रकम असूल उपर गर्ने कानूनी र संगठनात्मक ठोस अधिकार र दायित्व निधारण हुनुपर्ने देखिन्छ भने अर्कोतर्फ योजना सम्पन्न गरेकोमा पनि समयमा जाचिपास नमएको कारणबाट कठिपय सोक्खा सीधा पञ्चहरू विकास आयोजना सञ्चालन गर्ने भन्ने विषयमा तर्सन गएका पनि छन् । यसरी एकातिर प्रशस्त अनुदानहरू काम नै नगरी पचाउनेहरू उपर कुनै ठोस र प्रभावकारी कावाई नहुनाले रकम दुरुपयोग गर्ने प्रवृत्ति बढेको छ भने अर्को तर्फ इमान्दारी पूर्वक योजना सम्पादन गर्दा पनि फरफारक नगरिरिदै जस्ता परम्पराले कियाशीलहरूको जाँगर मदै गएको देखिन्छ । यसतर्फ बढी ध्यान नदिने हो भने पञ्चायतका स्थानीय संगठनको माध्यमबाट स्थानीय विकास कार्यक्रमको सफल र अपेक्षित उद्देश्य प्राप्त केवल कोरा परिकल्पना मात्रै रहन जाने देखिएको छ ।
- (११) जिल्ला पञ्चायतका सदस्यहरूको खास काम र कर्तव्यको पनि किटानी भएमा उनीहरूबाट पनि विकास कार्यको सक्रिय प्रभावकारितामा ढूलो मदत हुन जाने देखिएको छ । तर केवल सैद्धान्तिक रूपमा जिल्लाको विकास निर्माणमा जि.पं.को सहयोगात्मक भूमिका रहने भन्ने जस्ता फितला आदर्श वाक्यले कुनै पनि विकास आयोजनामा कुनै पनि संगठन जि.पं.लाई र त्यसका सदस्य सम्मताई कम जानकारी होस् भन्ने प्रारणा राख्ने गरेको वर्तमानमा रूपस्त अनुभव भएकोले यस तर्फ पनि ध्यान जानु अनिवार्य देखिन्छ ।
- (१२) प्रत्येक आर्थिक वर्षको लागि दिइने विकास अनुदानको रकममा एक रूपता एवम् स्थायित्वको भूकाव भएको अनुभवको आधारमा अवदेखि आगामी वर्षको आर्थिक कार्यक्रमको छनोट गर्ने र यसमन्दा पहिले नै रामबन्धित निकायलाई आगामी वर्षको विकास कार्यक्रमको निमित्त कठि रकम निकासा दिन राख्ने हो सोको पूर्व सूचना दिने परम्परा बसाल्नु पर्ने देखिन्छ ।
- (१३) जिल्ला पञ्चायतको प्रारम्भ देखिनै प्रशासन अनुदानको बजेट शीर्षकबाट तलब खाने गरी नियुक्ति गरिएका कर्मचारीहरू सबै विकास तर्फका अस्थायी नै छन् । यिनीहरूमा सेवा अवधिको निश्चितता नमएकोले कामप्रति चासो कम राख्ने भई एकातिर सचिवालयको काममा शीघ्रता आउन सकेको छैन भने अर्को तर्फ यस्ता स्थानीय कर्मचारीहरू स्थानीय राजनीतिमा बढी चाह राख्ने र कुनैकुनै गृट वा व्यक्ति पक्षमा सलग्न भई रामबन्धित संस्थापति भन्दा आफू आश्रित गृट वा आश्रयदाता व्यक्तिप्रति बढी इमान्दारी दर्शाउने खालका हुने भएकोले जि.पं. सचिवालयका कर्मचारीहरू स्थानीय अधिकारीको निर्देशन र प्रशासकीय नियन्त्रणमा नरहने गरेको देखिन्छ । यसरी प्रशासकीय रूपमा प्रमुख भूमिका भएका स्था.वि.अ.हरू आफ्नो दायित्व पूरा गर्नमा पूर्ण असफल हुन गएका पनि देखिए ।

अतः यस स्थितिको अन्त्य गर्ने प्रशासन अनुदानतर्फका कर्मचारीहरूलाई साधारणमा परिणत गर्नेतर्फ पनि कार्यवाही चलाउने र सो नमए पनि प्रशासन अनुदानतर्फका कर्मचारीलाई एक जि.पं. सचिवालयबाट अर्को जि.पं. सचिवालयको समान पदमा स्था.वि.अ.हरू को सिफारिशमा नियमित रूपमा सरुवा गर्नु पर्ने देखिन्छ ।

## समस्या समाधान सम्बन्धमा सङ्कलित सुझाव

- (१) जिल्ला र नगर वा गाउँ पञ्चायतहरूको बीचमा आय सञ्चालन गर्ने क्षेत्रको स्पष्ट रेखांकन गरिदिन पर्छ । यसमा जिल्लाको क्षेत्र भन्नु नै नगर वा गाउँ नै हो र गाउँ र नगरको क्षेत्र बाहेक जिल्लाको कुनै क्षेत्र नहुने भएकोले के कस्ता कुराहरू जिपंसे कुन स्थान (सरदर) सम्माना ठेक्का लगाउन पाउने हो त्यसको यकिन रूपमा किटान हुनुपर्ने देखिन्छ ।
- (२) जिपंको निमित्त स्वीकृत दरवन्दीअनुसारको प्रशासकीय सचिवहरूलाई पुग्न सज्जे गरी प्रशासन अनुदानको व्यवस्था हुनुपर्ने । प्रायः केही तराईका जिल्लाका गांपंस, जिप.स.हरू बाहेक अन्य जिपं र नगर पञ्चायत वा गाउँ पञ्चायतको आफ्नो नीजि आयसोत प्रायः भएकोले साधन र स्रोत नभएका जिल्लामा कार्यालयको दैनिक सचिव पनि चल्न नसक्ने भएको तथ्यलाई दृष्टिगत गरी प्रशासन अनुदानको व्यवस्था हुनु पर्ने देखिन्छ ।
- (३) आवधिक योजनाको निर्धारण भईसकेपछि हचुवा र निगाहको रूपमा केन्द्रबाट सोभै मन लाग्दो रूपमा योजनाको निमित्त विकास अनुदान दिने जस्तो व्यवस्थाको ममं विरोधी परम्पराको अविलम्ब अन्त्य हुनु पर्ने देखिन्छ । निर्माण सामग्रीकोस्तर र मूल्यसम्बन्धी उपयुक्त जाँच गर्ने काम मात्रै जिल्लाबाट हुनुपर्ने र कुनै जिल्लाले अनुरोध गरेमा मात्रै केन्द्रबाट निर्माण सामग्री खरिद गरी पठाउने व्यवस्था हुनुपर्छ । अन्यथा यसबाट धेरै जननियत कुराहरू निस्कन सज्जे देखिन्छ ।
- (४) नाम मात्रको मालपोत र निरिचत् अडकसम्म र स-साना भै भगडाहरू गाउँ वा नगरस्तरबाट नै बुझ्ने र दुइयाउने व्यवस्था हुनु पर्ने देखिन्छ ।
- (५) जिल्ला र नगरलाई दिने अनुदानहरू समयमानै नपुगेमा योजना निर्धारित समयमा सम्पन्न हुन नसक्ने र पछिको व्यवस्थाको निर्माण सचिव स्वतः बढन जाने भई अनुदान नवदा नै योजना अधुरो रहने यथार्थलाई दृष्टिगत गरी निर्माण सामग्री र अनुदान समयमा उपलब्ध गराउन नसकेमा यसको निकासा दिने जिम्मेदारी भएका अधिकारी पनि व्यक्तिगत रूपले अधुरो योजनाको निमित्त दोषभागी हुनुपर्ने र योजनाकै सफल कार्यान्वयनकर्ता र सम्पन्न गर्ने नसक्नेहरूलाई आकर्षक रूपमा आर्थिक पुरस्कार र दण्डको व्यवस्था हुनु नितान्त आवश्यक छ ।
- (६) पञ्चायत व्यवस्थाको राजनीतिक बोध जनतामा गराउने कार्यकर्ताहरूको समूह तयार गर्नुपर्ने र यसको निमित्त हाल पञ्चायत प्रशिक्षण केन्द्रले विभिन्न तहका पञ्च कार्यकर्ताहरूलाई दिने गरेको तालिम व्यवस्था, प्रक्रिया र ढाँचा विल्कुलै अव्यावहारिक र अनुपयुक्त भएकोले यसमा आमूल परिवर्तन गर्नुपर्ने देखिएको छ ।
- (७) विकेन्द्रीकरण गर्दा प्रत्येक तहको अधिकारको साथै कर्तव्यको स्पष्ट रेखांकन गरिदिनुपर्ने र यसको दायित्व पूरा नगर्ने र अधिकारको दुरुपयोग गर्ने वा प्रयोग नै गर्ने नसक्ने दुवैलाई दण्डको स्पष्ट किटानी गरिनु पर्छ ।
- (८) पञ्चायतका विभिन्न संगठनहरूलाई अधिकार र शक्तिको विकेन्द्रीकरण गर्दा आर्थिक र सामान्य प्रशासनिक खालका अधिकारहरू र कर्तव्यहरू भन्दा विकास कार्यहरूको कार्यान्वयन गर्नेभन्दा पनि बढी सुपरिवेदण र निगरानी राख्ने गराउनु बढी उपयुक्त देखिन्छ ।
- (९) गांप., न.पं.हरूलाई हाल प्रदान गरिएको न्यायिक अधिकार समयानुकूल नभएको र यसको प्रयोग गर्ने क्षमताको विकास नभई सकेको महसुस सबै क्षेत्रबाट गरिएकोले यस्तोसाई हाल स्थगित गर्नु नै बढी उपयुक्त देखिएको छ ।
- (१०) हाल भई रहेको परम्परा अनुसार कार्यान्वयनस्तरमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने गराउने केन्द्रीय संगठनबाट आफ्नो छुटा छुटै संगठन खडा गर्ने परम्परामा पूर्ण नियन्त्रण गैरे जाने र यसको सट्टा सम्भावित रूपमा पञ्चायतका संगठनहरूलाई नै सक्रिय बनाउनु र प्रेरित गर्नुपर्ने देखिएको छ । सम्बन्धित कार्यक्रमका कार्यान्वयनकर्ता संगठनहरूले स्थानीय नगर वा गाउँ पञ्चायतहरूलाई सहयोग र साधन उपलब्ध गराई दिने र उद्देश्य नीतिअनुरूप भए नभएको पूर्ण निगरानी गर्ने र नभएमा त्यसको निमित्त को जिम्मेदार हुने हो सोको स्पष्ट छुट्टिने खालको व्यवस्था हुनु बढी उपयुक्त देखिन्छ ।

(११) योजनाको निमित्त रकम वा सामग्री बुम्ने व्यक्तिले योजना लक्ष्य र निर्धारित इष्टमेट अनुसार सम्पन्न गरेमा पूरस्कार पाउने र सो प्रतिकूल गरेमा घर घरानावाट फौजदारी मुद्दा सरह गरी असूल उपर गर्ने र कठोर दण्डको व्यवस्था हुनु पर्ने ।

### परिशिष्ट - ३ (ख)

#### विकेन्द्रीकरण उप समितिका सदस्य श्री प्रकाशचन्द्र मुखियाढारा प्रस्तुत प्रतिवेदन

##### १. पञ्च र जन सहभागिता

- (क) पञ्चहरू केही स्थान विशेषत विकसित स्थानमा अधिकारहरू थेरै प्रयोग गर्ने उत्सुक छन् भने पहाडी र दुर्गम जिल्लाका पञ्चहरू प्राप्त अधिकार प्रयोग गर्ने समेत असमर्थ छन् । त्यसकारण विकास र निर्माणको कार्यमा पञ्चहरूलाई एक रूपमा अग्रसर गराउना निमित्त र प्राप्त अधिकारको समुचित प्रयोग गर्ने सबै सक्षम पञ्चहरूको छनोट निमित्त (पञ्चहरूको उम्मेदवार निमित्त) सामान्यतया उम्मेदवार हुन साधार हुन पर्ने व्यवस्था मिलाउन उचित हुनेछ ।
- (ख) जन सहभागिता जुटाउने र श्रमदान गर्ने कार्यमा मात्र स्थानीय पञ्चहरूलाई खोजिन्छ । कसरी पञ्चहरूलाई विकाससंग सम्बन्धित कार्यमा खटिएका प्राविधिक तथा गैर प्राविधिक कर्मचारीहरूलाई सहयोग उपलब्ध गराउने प्रत्यक्ष सहयोगीको रूपमा मात्र हेरिने परम्परा चस्तै आएको छ । यस्तो परम्परालाई स्वस्थ भन्न नसकिने र निर्णय प्रक्रियामा पञ्चहरूलाई प्रत्यक्ष समावेश गर्न नसके विकास र निर्माण दिगो र दरिलो हुन नसबै भएको हुँदा पञ्चायतहरूमा गरिने निर्माण तथा विकास योजनाको निर्णय र यसका विभिन्न पक्षमा छलफल हुँदा स्थानीय पञ्चलाई सरीक गराउनु अनिवार्य व्यवस्था हुनु पर्दछ ।
- (ग) जिल्लाका क्रतिपय गाउँ तथा सदरमुकाम क्षेत्रमा अनेकन योजनाहरू केन्द्रीयस्तरवाट पनि साँझे सञ्चालित भइरहेका छन् । यसरी सञ्चालन भएका योजनाहरू सम्बन्धित कर्मचारीहरू केन्द्रवाट खटिएर योजना स्थलमा पुर्णपछि मात्र स्थानीय व्यक्तिहरूलाई उक्त योजना बारे अवगत हुने स्थिति पनि देखा परेको छ । त्यस्तो योजनाको बारेमा जस्तै लगत, इष्टमेट, त्यसको फाइदा, निर्माण प्रक्रिया र स्वरूप बारे जनतालाई धाहा नहुने तर कर्मचारीहरूले खटाइएको जिम्मेवारी मात्र राम्राल एने पञ्चहरूको सामान्य जिम्मेवारीमा निहित रहेको छ । अतः यस्तो स्थिति रहन नदिने स्थिति सुन्नना गर्नु केन्द्रीयस्तरवाट राम्राल हुने योजना प्रारम्भ गरिनु अगावै सम्बन्धित कर्मचारीहरूले पञ्चहरूको उपस्थितिमा योजनासंग सम्बन्धित सबै पक्षमा छलफल गर्नु पर्ने अवस्था हुनु पर्दछ । यसो भएमा उक्त योजनाको सफलतामा पञ्चहरूको सहभागिता उदार तथा ऐच्छिक हुनेछ र योजनालाई आफै गाउँ ठाउँको विकास निमित्त एउटा प्रभावशाली माध्यमको रूपमा स्वीकार गर्ने छन् ।
- (घ) एकातिर सरकारी वा केन्द्रीयस्तरवाट सञ्चालित क्रतिपय योजनाहरू ठेकेदार मार्फत सञ्चालन भइरहेका छन् र ठेकेदारहरूले प्रत्यक्ष रूपमा आर्थिक लाभ पनि प्राप्त गरिरहेका छन् । ठेकेदारवाट कामदारहरूले उचित ज्याला पाई आफ्नो दैनिक भोक्तुमरी समस्या पनि समाधान गरिरहेका छन् । अर्कोतिर सोही गाउँ पञ्चायत क्षेत्रमा सञ्चालित विकास योजनामा विना मूल्य श्रमदान गर्नुपर्ने रिति पनि देखाएरको छ । यस्तो विरोधाभाष अवस्थामा विना मूल्य जनसहभागिता र श्रमदान उपलब्ध गराउनु असम्भव समेत हुन जानेछ । त्यसकारण विकास र निर्माणमा श्रमदान गर्ने ग्रामीण जनताले पनि ठेकेदारवाट लगाइएको कामदारहरूले जति ज्याला पाउँद्दून् त्यति नै मूल्य बराबरको खाल्चान्न तथा अन्य खाल्च पक्षमा प्राप्त गर्ने सबै व्यवस्था हुनु पर्दछ । उदाहरणको लागि क्रतिपय ठाउँमा खालेपानी योजना केन्द्रीयस्तरवाट सम्पूर्ण सगानि बेहोरि गरिएका छन् भने अन्य ठाउँमा

केवल पाइप दिने र सम्पूर्ण श्रमदान जनताले गर्नु पर्ने व्यवस्था राखिएको हुंदा प्रायः यस्ता योजना विफल भएको देखिन्छ ।

## २. पञ्चायत तथा विकास योजना

- (क) जिल्ला पञ्चायतले विकास योजनाको निर्धारण तथा रकम बाँडाउँडिमा मात्र ज्यादातर ध्यान केन्द्रित गरेको छ भने अनुदानबाट सञ्चालित योजनाहरू सम्पन्न गराउने तर्फ कम ध्यान दिएको पाइन्छ । अनुदान वितरणमा मात्र जि.प.को कर्तव्य र जिम्मेवारी समाप्त भएको मानिनु हुन्न । योजना सञ्चालनमा आवश्यक प्राविधिक तथा सामग्री उपलब्ध गराउन पनि प्रमुख कर्तव्य बनाइनु पर्दछ । यसको लागि जि.प.को सम्बन्धित क्षेत्रीय सदस्यबाट योजनाको बारेमा विस्तृत प्रगति प्रतिवेदन महीनाको २ पल्ट जि.प.मा प्रस्तुत गराइनु पर्ने जि.प. सदस्यको कर्तव्य थप हुन् पर्दछ र उक्त प्रतिवेदनमा उल्लिखित बाधा अदृचन हटाउन जि.प.ले प्रशासनिक, आर्थिक, प्राविधिक सहयोग उपलब्ध गराउनु कर्तव्य ठाउनिनु पर्ने अनिवार्य व्यवस्था गरिनु पर्दछ ।
- (ख) जिल्लाहरूमा सञ्चालन हुने योजनाहरू अधुरो रहनु पर्ने कारणहरू मध्ये निर्माण सामग्रीको अभाव प्रमुख मान्य सकिन्छ । यसको लागि जि.प.ले आगामी वर्षमा सञ्चालन हुने विकास योजनाको लगत इष्टमेट गरी आवश्यकीय निर्माण सामग्री विकास अनुदानबाट नै खरिद गरी जि.प.मा एउटा हिपो स्यापना गर्नुपर्ने व्यवस्था हुनु पर्दछ । यसरी स्थापित डिपोबाट सम्बन्धित योजना सञ्चालन गर्दा निर्माण सामग्रीहरू समयमै उपलब्ध हुने र वर्षोसम्म योजना अधुरो रहन जाने स्थिति समाप्त हुन जानेछ ।
- (ग) गाउँमा सञ्चालन हुने विकास योजनाको रकम प्रधानपञ्चसे जि.प.बाट ल्याउने र अरू पञ्चहरूलाई धहा नदिई आफै प्रत्यक्ष निगरानीमा रकम उपयोग गर्ने प्रघलन अचाच्छि छैदछ । यस्तो स्थिति रहेमा प्रधानपञ्चको एकलौटी नियन्त्रण रही अन्य पञ्चहरूलाई अवगत समेत पनि हुन नसक्ने अवस्था आउन सक्छ । त्यसरी ल्याइएको अनुदान बारेमा सम्पूर्ण पञ्चहरूको समक्ष छलफल गर्ने हिसाब किताब राख्ने व्यवस्था हुनु पर्दछ । रकम हिनामिगा हुनबाट बचाउना निर्मित बैकमा खाला खोली प्रधानपञ्च या सम्बन्धित बडा अध्यक्ष र गाउँ पञ्चायत सचिवको रायुक्त दस्तखतबाट खाला सञ्चालन गराइने कानूनी व्यवस्था हुनु पर्दछ । साथै रकमको उपयोगिता निर्धारित कार्यमा भए नभएको लेखापरीक्षण जि.प.बाट प्रत्येक महीनाको अन्तिममा गराउने व्यवस्था हुनु पर्दछ । सम्यागत रूपमा नभई व्यक्तिगत रूपमा रकम दिने चलनबाट मसीट भइ योजना अधुरो रहेको दृष्टान्तहरू ठाउँ ठाउँमा पाइन्छ ।
- (घ) जिल्लामा सञ्चालन हुने कतिपय केन्द्रीयस्तरका योजनाहरूको लगत इष्टमेट केन्द्रबाट नै हुने गईछ । यस्तो हुंदा जिल्लाको वास्तविक स्थिति र आवश्यकता अनि यथाथं मूल्य गनि फरक पर्न गई कतिपय योजनाबाट ठेकेदारहरूलाई अनुचित लाभ हुने र कतिपय योजनाको रकम अभाव भई योजनानै अधुरो रहन जाने स्थिति पनि सृजना भएको छ । त्यसकारण विकास आगोजनाको लगत इष्टमेट गर्दा जिल्लाको सदरमुकाममा केही दिन प्राविधिक टोली मुकाम गरी योजना सम्बन्धमा विस्तृत सर्वेक्षण अनिवार्य गराइनु पर्दछ । जसबाट केन्द्रले टेपडह गरेको दर भाउ र स्थानीय प्रचलित दर भाउमा ढूलो अन्तर हुन गजावस् ।
- (इ) जिल्लामा सञ्चालित विकास योजनाहरू सम्पन्न भइ सकेर पनि समयमा फरफारक हुन नसक्ना पञ्चहरूलाई कठिनाई आइपरेको अनुभव भएको छ । त्यसकारण समान भइसकेको योजना ३ महीना भित्र फरफारक गरी सक्नु पर्ने व्यवस्था मिलाउनु पर्दछ । यसको लागि जि.प.का प्राविधिकलाई आवश्यकीय निर्देशन दिनु पर्दछ । यसरी सम्पन्न भइ सकेको योजना निर्धारित समयमा फरफारक नगरी गैर जिम्मेवारी स्वभाव देखाउने कर्मचारीलाई आवश्यकीय कावाङ्गी गर्ने व्यवस्था मिलाउनु पर्दछ ।

- (च) कृतिपय विकास योजनाको रकम सम्बन्धित गाउँका प्रधानपञ्च तथा जिम्मेदारी लिई रकम बुम्ने व्यक्तिबाट हिनामिना भएको उदाहरणहरू प्रसस्त देखिन्छ । यस्तो अवस्थामा सामान्य व्यक्तिलाई प्रशासनिक कावाङ्गइ र दवाव दिएको देखिन्छ भने कोहीलाई भनसुनको आधारमा विलकुले कावाङ्गइ पनि नभएको देखिन्छ । यसो हुंदा साधारणतया सरकारी रकम मास्ते व्यक्तिमाथि कावाङ्गइ नहुंदा प्रतिकूल असर पर्ने हुन्छ । त्यसकारण विकास अनुदान मास्ते व्यक्तिलाई निष्पक्ष रूपमा प्रशासनिक तथा कानूनी कावाङ्गइ हुने व्यवस्थालाई प्रभावशाली बनाउनु पर्दछ ।
- (छ) जिल्लाको नगर पञ्चायत क्षेत्र भित्र सञ्चालन हुने योजनाहरूको रकम जिल्ला पञ्चायत माफत दिने र नगर पञ्चायत क्षेत्र भित्र सञ्चालन हुने योजनाको निर्धारण जिल्ला पञ्चायत माफत गरिने परम्परा समाप्त गरी नगर पञ्चायतले नै आफ्नो योजना निर्धारण र सञ्चालन गर्न सबै व्यवस्था मिलाउनु जरुरी छ ।

### ३. गाउँ तथा प्रशासनिक अधिकार

- (क) गाउँ पञ्चायतको वैनिक प्रशासनिक तथा विकासको कार्य सरल तरीकाबाट सञ्चालन भराउने उद्देश्यबाट हाल प्रायशः सबै गाउँ पञ्चायतहरूमा गाउँ पञ्चायत सचिव तथा बहुमुखी विकास कार्यकर्ताहरूको व्यवस्था समेत गरिएको छ । यो व्यवस्थाबाट गाउँ पञ्चायतको कार्य सञ्चालनमा धेरै सजिलोपना ल्याएको छ भने गाउँ पञ्चायत सचिवहरू पूर्ण रूपमा एल.डि.ओ.प्रति जवाफदेही र उनीहरूको प्रशासनिक अधिकार भित्र रहने व्यवस्थाले सचिवहरू गाउँ पञ्चायतको पदाधिकारीप्रति कम जवाफदेही हुने भावना पनि देखिएको छ । यसो हुंदा पञ्चायतका पदाधिकारी र सचिवहरू वीचमा समन्वय तथा स्वस्थ सम्बन्ध हुन नसकी गा.प. पदाधिकारीहरूलाई आफ्नै सचिवहरू माथि नियन्त्रण राल असजिलो पनि पर्ने आउनु स्वभाविक हो । यो स्थिति गा.प. पदाधिकारी तथा सचिवको वीचमा पारस्परिक रामन्वय एवम् सहयोगको भावना अभिवृद्धि गर्नु गा.प. सचिवको प्रशासनिक जिम्मेवार एल.डि.ओ. माथि नभै गा.प. प्रधानपञ्चलाई सुमिनु उचित देखिन्छ । गा.प. सचिवहरूको क्यावि. र केही हद निर्धारण गरी घर विदा स्वीकृत गर्ने अधिकार गा.प. प्रधानपञ्चलाई दिगु पर्दछ । सा-साथै गा.प. सचिवहरूको गोप्य प्रतिवेदन र कार्यकलाप बारे प्रतिवेदन दिने अधिकार गा.प. प्रधानपञ्च वा गा.प.लाई भएमा गाउँ पञ्चायत सचिवहरू गा.प. पदाधिकारीहरूप्रति वटी जिम्मेवार हुनेछन् ।
- (ख) गाउँ पञ्चायतको प्रधानपञ्चहरूले एक किसिमबाट चौदिसै घण्टा भने भै गाउँ पञ्चायतको निर्भिन्न काममा संलग्न हुनु पर्ने स्थिति छ । यसरी कार्यमा संलग्न रहेदा कृतिपय पञ्चहरूले आफ्नो घरायसी तथा व्यक्तिगत खेतीपाती र अन्य व्यवहार सम्बाल नसबने अवस्था भएकोले कृतिपय पञ्चहरूको आर्थिक स्थिति दैनिक विग्रह गएको पनि छ । यसो हुंदा पञ्च कार्यकर्ताहरूलाई विकास र निर्माणमा किमाशील हुन आर्थिक असजिलो पनि गएको छ । त्यसो हुंदा प्रधानपञ्चलाई मासिक पारिश्रमिक सरकारी रकमबाट दिने व्यवस्था मिलाउनु पर्दै भन्ने पञ्चहरूको भावना देखिएको छ । यसरी पारिश्रमिक मिलाउदा तराइ र पहाडमा केही पञ्चायतहरूमा आफ्नै सोतबाट पनि व्यहोर्न सबै धामता छ । त्यस्तो पञ्चायतमा आफ्नै सोतबाट खान सबै कानूनी व्यवस्था मिलाउनु पर्दै । आफ्नो सोत र आम्दानी नहुने पहाडी क्षेत्रका गा.प.हरूमा यसको लागि छुई व्यवस्था सरकारी तर्फबाट गरिनु गर्दछ ।
- (ग) विकास र निर्माणको प्रवाह वटी गतिशील हुदै आएको र हरेक गा.प.हरूको यायक्षेत्र पनि अभिवृद्धि हुदै आएको हुंदा पञ्चायतको कार्यमा निश्चय नै फराकिलो भएको छ । यस सन्दर्भमा विचार गदा पनि पञ्चायतको आययोत नहुंदा आवश्यकीय मसलन्द खर्च समेत नभई प्रशासनिक तथा अन्य कावाङ्गइ गर्नु पञ्चायतलाई अष्टेरो पर्ने स्थिति भएको हुंदा गा.प.लाई (जसको आययोत बहुतै कम छ) मसलन्द खर्च तथा पियनको व्यवस्था हुनुपर्ने आवश्यकता देखिएको छ ।

#### ४. पञ्चायत तथा कानूनी अधिकार (न्यायिक अधिकार)

गाउँ पञ्चायत ऐनद्वारा गाउँ पञ्चायतहरूलाई केही न्यायिक अधिकार प्रदान गर्ने व्यवस्था पनि भएको छ । अहिले गाउँ पञ्चायतको पदाधिकारीहरूमा यस अधिकारप्रति भिन्नै प्रतिक्रिया पाइन्छ ।

गाउँ पञ्चायतले छिनेको आफ्नो अधिकार क्षेत्र भित्रको अधिकार प्रयोग गरी निर्णय भएको कतिपय मुद्दा मामिलामा कानूनी रीत र अद्वितीय विभिन्न कारणबाट पुग्न सकिन्दैन । यसो हुंदा गाउँपाले छिनेको मुद्दाहरू अदालतमा अपील गर्नासाथ बदर हुने स्थिति छ । यसो हुंदा उक्त कानूनी अधिकार गाउँपाले प्रयोग गर्न नचाहेको स्थिति पनि देखिन्दै ।

अर्कोतिर गाउँ घरको यस्तो सामान्य मुद्दा मामिला पनि गाउँपालको अधिकार क्षेत्र भित्र नरहे पञ्चायतप्रति स्थानीय व्यक्तिहरूको कुनै आशा र भरोसा पनि नभै गाउँपाल केवल एउटा अधिकार विनाको एकाई भाव पनि हुन जाने राम्भावना हुन्दै । यस्तो पनि भावना देखियो ।

यसरी दुवै दृष्टिकोणलाई अनुचित पनि भन्न सकिन्दै । गाउँ पञ्चायत ऐनले व्यवस्था गरेको अधिकार प्रभावशाली रूपमा प्रयोग गर्ने र कानूनी मान्यता प्राप्त हुने व्यवस्था गरी गाउँ पञ्चायतलाई प्रदत अधिकार यथावत राख्नु उचित हुने कतिपय पञ्चहरूको भावना देखियो । यसको लागि निम्न व्यवस्था हुनु जरुरी छ ।

- (अ) कतिपय गाउँ पञ्चायतहरूमा श्री ५ को सरकारको नीति तथा राजस्वहरू नपुगी पञ्चहरू अन्योनमा परेका छन् । श्री ५ को सरकारको विकास र निर्माण सम्बन्धित नीतिहरू तथा राजपत्रहरू प्रत्येक गाउँ पञ्चायतमा पुने आवश्यकीय व्यवस्था मिलाउनु पर्दछ ।
- (आ) गाउँपाल सचिवहरूको प्रशिक्षणमा गाउँ पञ्चायत ऐन तथा नियमहरू समावेश गरी सचिवहरूलाई यस विषयमा अवगत गराउनु पर्दछ ।
- (इ) गाउँ पञ्चायत सचिवहरूलाई जिल्ला सदर मुकाममा समय समयमा भेला गराई कानूनी प्रशिक्षण र निर्देशन दिने व्यवस्था मिलाउनु पर्दछ ।
- (ई) गाउँ पञ्चायतले आफ्नो अधिकार क्षेत्रको प्रयोग गरी अन्तिम निर्णय गरेको मुद्दाहरूमा गम्भीर कानूनी त्रुटि नभएकोमा बाहेक सामान्यतया अदालतबाट मान्यता नदिने स्वभावमा परिवर्तन गर्नु पर्दछ ।
- (उ) गाउँ पञ्चायतहरूलाई मुद्दा मामिलाको अहडा बताउनु सर्वथा उचित हुदैन । तर गाउँ घरका सामान्य प्रकृतिको भौ-भूगडा जो सत्यता र यथावेको आधारमा भिरोपण हुन सक्ने खालका मुद्दा मामिलाको प्रष्ट सिमाइकून गरी गाउँ पञ्चायतलाई अधिकार दिनुपर्दछ र यस्तो मुद्दा मामिलागा कुनै थिरेलाई मान्य नमई अदालत तथा ठाडो उजुरी गर्न गए गाउँ पञ्चायतको मिरित किकाई त्यसलाई आधार मान्ने व्यवस्था हुनु पर्दछ ।

#### ५. प्रशिक्षणको अनिवार्य व्यवस्था

पञ्चायती व्यवस्था अब नेपालको स्थायी राजनीतिक व्यवस्था भएको र यसको आदर्श र सिद्धान्तमा विश्वास गरी रामिट्रिय विकासमा कैयन नेपालीहरू संलग्न भई रहेका छन् । पञ्चायतमा उचित प्रतिनिधित्व गराउने र आम नेपालीले सहमार्गिता हुन राख्ने गरी निर्वाचनको पनि व्यवस्था भईरहेको छ । यसरी निर्वाचन हुंदा कतिपय पञ्चहरू नौलो र नयाँ व्यक्तिहरू पनि आएका छन् । यस्ता नयाँ पञ्चहरूलाई पञ्चायतको आदर्श, सिद्धान्त, सगठन तथा सबैधानिक र विकास निर्माणसम्बन्धी ज्ञान दिलाउनु प्रत्येक वाङ्ग जिल्ला सदरमुकाममा प्रशिक्षण शिविरको व्यवस्था मिलाउनु समयानुकूल हुनेछ । यस प्रशिक्षणमा गाउँ पञ्चायतको अधिकार कर्तव्य तथा ऐन नियम सम्बन्धमा विस्तृत जानकारी दिलाउनु पर्दछ । साथै ऐन नियम कानून र निर्देशनहरूको परिधि भित्र रही सही ढागबाट काय सम्पादन गर्न सजिलो र सरल तुल्याउन "निर्देशिका" पुस्तिकाको तर्जुमा गर्न ज्यादै लाभदायक हुनेछ ।

#### ६. पञ्चायत विकास तथा जग्गा कर

केही समय अघि श्री ५ को सरकारबाट लागू गरिएको पञ्चायत विकास तथा जग्गा कर पुनः लागू गर्नु पर्दै भन्ने पञ्चहरूको भावना देखियो । पञ्चायत तथा जग्गा विकास कर उठाउने पहिलो प्रधानपञ्चहरूलाई

प्रदान गरियो । कृतिपय ठाउंमा प्रधानपञ्चहरूले प्रभावकारी तथा निश्चिक तरीकामा उठाउन सकेनन् र कृतिपय ठाउंमा करवाट उठेको रकमको हिसाब किताब पनि राख्न सकेनन् । यसो हुदा यो कर व्यवस्था नै असफल हुन गयो । त्यसकारण अब यो कर मालपोत सरह उठाउने व्यवस्था भई पुनः प्रारम्भ हुनुपर्द्धे भन्ने पञ्चहरूको भावना छ ।

बालिग मताधिकारको आधारमा निर्धारित भई खडा भएका गाउँ पञ्चायतहरू अधि अधिको अवस्थामा भन्ना वर्षी साधनयुक्त र आधिक दृष्टिकोणले मजबूत बनाउन अति आवश्यक हुन जान्छ । यस्तो गराउन नसकेको खण्डमा गाउँ पञ्चायतहरू शिथिल हुन जान्छन् र जनता पञ्चायतवाट विमुख हुने सम्भावना रहन्छ । यस दृष्टिसे हेर्दा या त श्री ५ को सरकारले प्रत्येक गाउँ पञ्चायतलाई यथेष्ट रूपमा अगुदान दिनु पन्यो या त पञ्चायत विकास जग्गा कर लागू गरी आधिक टेवा दिनु पन्यो । अर्को विकल्प देखिईन ।

२०२२ सालमा पञ्चायत विकास जग्गा कर एनको तर्जुमा गरी झापामा पहिले बुधवारे १ र अन्य २ गाउँ पञ्चायत र त्यसपछिं कमश ९ गाउँ पञ्चायत गरी १२ गाउँ पञ्चायतमा लागू गरिएको यस करलाई पछिं अधिराज्यको अन्य जिल्लाहरूमा लागू गरियो । तर यसले उद्देश्यअगुरुप सफलता हासिल गर्न सकेन । फलस्वरूप श्री ५ को सरकारले यसलाई समिति गर्नु पन्यो ।

२०२२ सालमा बनेको यो ऐन कृतिपय कारणले व्यावहारिक तथा वैज्ञानिक दैन । खास गरी वाली निर्धारण गर्ने प्रक्रिया र कर निर्तिनलाई कानूनी कार्बाइं गर्ने व्यवस्था नभएको हुनाले यस ऐनलाई वर्षी व्यावहारिक, वैज्ञानिक र सरल बनाउने तर्फ ऐनमा संशोधन हुन अनिवार्य भएसो छ । त्यसपछि मात्र यो कर लागू गर्ने उपयुक्त र लाभदायक हुन जान्छ ।

उपरोक्त पञ्चहरूको सुभावहरू प्रभावशाली रूपमा कार्यान्वयन हुन सके विकेन्द्रीकरण योजना अफ सफल हुन सक्ने छ ।

### परिशिष्ट - ३ (ग)

#### विकेन्द्रीकरण उप समितिका सदस्य श्री ओंकारप्रसाद गौचनको प्रतिवेदन

##### १. क्षेत्रीय भ्रमण

- १.१ समितिको निर्णयअनुसार धीलागिरी अञ्चलको वागलुड जिल्ला र म्याग्दी जिल्लाको भ्रमण गर्न्यो ।
- १.२ भ्रमणको अवधिमा माननीय राष्ट्र सदस्यहरू, भुपू तथा वर्तमान जिष्ठ पदाधिकारीहरू, गाउँ पदाधिकारी, सामाजिक कार्यकर्ताहरू, बुद्धिजीवीहरू, प्रतिष्ठित व्यक्तिहरू, कमंचारीहरूसँग सामूहिक तथा व्यक्तिगत भेटघाट गरी छलफल गरियो ।
- १.३ द्वालफलको कममा नेपालको सर्वधानअनुरूप व्यवस्थाको आधारभूत सिद्धान्त प्रजातान्त्रिक विकेन्द्रीकरण, समय समयमा विकेन्द्रीकरणको लागि भएका प्रयासहरू, श्री ५ महाराजाधिराज सरकारवाट समय समयमा विकेन्द्रीकरणको सम्बन्धमा हुक्म भएका निर्देशनहरू तथा केन्द्रीय पञ्च भेला २०३८द्वारा यस विषयमा पारित प्रस्ताव बारे पनि छलफलको लागि आधार निर्मित प्रथमतः चाचो गरियो ।

##### २. क्षेत्रीय भ्रमणमा उपलब्ध हुन आएको राय

क्षेत्रीय भ्रमणको कममा आयोजित भेटघाट, सम्पर्कमा विभिन्न महानुभावहरूद्वारा प्रकट गरिएका राय, सुभाव, अभिव्यक्ति तत्त्व प्रस्तुत गरिएका छन् :

##### २.१ कृषिसम्बन्धी

- २.१.१ क्षमतायुक्त व्यक्तिलाई मात्रै युने कायं सम्मादन गर्नुपर्ने ओहदामा लगाइयोस, सिद्धान्त वा नियम पुन्याउने उद्देश्यले अधवा नियम वा उद्देश्यको आधारमा व्यक्तिगत स्वार्थ पूर्ति गर्ने उद्देश्यले कुनै कायं तहोस् ।

जस्तै वागवानी, अन्लखेती विगय लिई एस.एल.सी. परीक्षा उत्तीणे व्यक्तिलाई जे.टी.ए. नियुक्ति गरिन्दू, तर क्रियात्मक ज्ञान र आवश्यक न्यूनतम ज्ञान नभएकोले गाउँमा कुनै उपयुक्त काम गर्न सकैन। त्यो भन्दा पञ्चहरूलाई नै अगुवाई तालिम दिई खेतीपारीसम्बन्धी रोग, पशुचिकित्सा, साधारण स्वास्थ्य रक्षाको तालिम दिइयोस्।

त्यस्तै पञ्चायत रामिति एवम् वहुमुखी कार्यकर्तालाई सामान्य ग्रामीण सीपको लागि प्राविधिक तालिम दिनु जरुरी छ, यस्तो पूर्व तालिम विना अधिकारी बगंवाट नियुक्तिको अधिकार प्रयोग नहोस्।

## २.१.२ कृषि विकास बैन

कार्यक्रम, कर्तव्य, अधिकार प्रक्रिया निर्धारित भएको कार्य सञ्चालनमा समस्या छैन-

जस्तै कृषि बैनको कार्यालयस्तरअनुसार ऋण लगानीमा निश्चित हद भएकोले ऋण लगानीमा समस्या छैन। तर सच्चा किसान पता लगाउन समस्या आइ पछ्यै। जे.टी.ले सिफारिश गरेकोलाई ऋण दिने गरेको छ। ऋणको सदूपयोग भै राखेको छ, दुरुपयोग गर्नेलाई कार्बाई गर्न प्रशासकीय सहयोग आवश्यक छ। नापी नभएको जिल्लामा ऋण दिवा ७५३, रकम नै हुन्ने सम्भावना हुन्दै।

कुनै किसिमको कानूनी सहूलियतको दुरुपयोग नहोस् तथा कानूनबमोजिम असूली गर्नुपर्ने रकम ऋण कार्य सञ्जलैसंग हुन सक्ने गरी सरल- प्रक्रिया अपनाउनु पर्नेछ।

जस्तै कृषि ऋणको दुरुपयोग भै राखेकोले, सो नगराउन "मोटिभेशन" हुनु पर्दछ, असूली गर्ने क्रममा धितो लिलाम गर्नु परेमा तामो प्रक्रिया छ, त्यसीले असि समस्या छ।

विकासमूलक कार्यक्रमहरूको निर्धारण गर्दा पञ्चायत व्यवस्थाको मूलाधार गाउँ पञ्चायतको एकाई बडा समिति वा बडालाई दीप्तिमा राख्ने गर्नु पछ्यै।

जस्तै ऋण लगानी प्रक्रिया असि लामो भएकोले दूरवर्ति बडाका साना तथा गरीब किसानहरूलाई मकां पछ्यै। कृषि ऋणको लागि जिल्ला कृषि विकास समितिले बडाको मागको आधारमा तयार गरेको मागअनुसार ऋण उपलब्ध गराउनु पछ्यै। यस्तो गर्न उपलब्ध रकम पुर्दैन।

निर्धारित कार्यक्रम रञ्चालन गर्न आवश्यक सामग्री समयमै उपलब्ध गराई दिने व्यवस्था हुनुपर्दैछ।

जस्तो कि आवश्यक पशुचिकित्साको लागि आवश्यक बजेट पनि नहुने तथा आवश्यक र उपयुक्त औषधी समयमै आइ नपुग्नाले निरोधात्मक तथा सामान्य चिकित्सा समेत गर्न नपाई कर्मचारीले विना काम बसी बसी तलब खानु पर्ने,

त्यस्तै भल, बीउ समयमै आई पुर्दैन, (कृषि सामग्री संस्थान), दुवानी खचं नभएकोले जिल्लाको सादरमुकामबाट बाहिर टाढा लाम नपाइने भएकोले जनतालाई असुविधा,

बैकल्निक - बीज बृद्धि कार्यक्रम अन्तरगत वितरणकोन्द स्थानीय रूपले खारेज होस्, आगामी आवाको लागि चाहिने सामग्री, अधिल्लो आवामा नै उपलब्ध गरिराख्नु पर्ने।

## २.२ भूमिसम्बन्धी

२.२.१ बन, पर्ती जग्गा, चरण इत्यादिको रेखदेख गर्ने अधिकार गा.प.लाई हुनुपर्दैछ। किनभगे

- बन सीमाङ्कनरेखा पछ्याडि हटाउने, गरिएको छ,
- अमीनलाई धित बुकाए बुट्यान खन्यान भए, धित नबुकाए बुल्ट खन्यान बुट्यान भए।
- रेन्जरले रेखदेख पुऱ्याएन, पञ्चायतले चासो राखेन।

## २.३ बनसम्बन्धी

२.३.१ बन, पञ्चायती बनको चर्चा छ तर कार्बाई केही भएको छैन। पञ्चायत र तालुकदारको आंखामा बन छन्। तर त्यसको संरक्षण गर्न कोही पनि लागेको छैन।

- बरु चितैदार, तालुकदार, मुख्याले बनको संरक्षण गरेको थियो।
- जनताले माथि उठाई संरक्षण गरेको बन, रेन्जरले टाँचा हाली बन ठलाए।

- २.३.२ नापी/रेन्जर/बन पाले मिलेर डिमार्केशन लाइन पछाडि हटाउँछ ।  
 - बनहरू व्यक्तिको नाममा दर्ता गराएको छ ।
- २.३.३ रानीबन, पञ्चायती बन, बडा बन छुटपाइयोस् ।  
 - पुरानो रानीबन व्यक्तिगत भएका छन् ।
- २.३.४ सात दिने पूर्जीको म्याद काम लागेन । पूर्जीको म्याद बाटैमा खतम हुन्छ ।  
 - बन पालेद्वारा सनाखत गराई मात्र पूर्जी प्रयोग गर्नुपर्छ । निसिवृजी जस्तो ठूलो क्षेत्रको लागि पनि एक जना मात्रै बन पालेको व्यवस्था छ ।
- २.३.५ जलहन धरसंधाको पूर्जी गा.प.बाट नै दिने गर्नुपर्दछ ।  
 - पञ्चायतको निगरानीमा रहेदा बन जस्ताको तस्तै थियो । तर डी.एफ.ओ.ले पूर्जी काट्ने भएपछि बन सखाप छन् ।  
 - पूर्जीको लागि गा.प.को सिफारिश चाहिन्दू भनिन्दू, तर लिइदैन । त्यसैले पञ्चायतले सरक्षण गर्न सबैदैन ।  
 - रु. १/- को टिकट टाँसी २० औं हजारको रुख काटे ।
- २.३.६ सरकारी बन, रानी बनको सनद मन्त्रालयले नासे ।
- २.३.७ पूर्वको कर महेंगो भयो ।
- २.३.८ निजी बनको रुख काट्न नपाइने व्यवस्थाले मर्का परेको छ ।  
 - ४५ ओटा मात्रै रुख भएपनि नापीले बन भर्नी नापी नगर्ने चलन चल्यो ।
- २.३.९ बन डिमिजन हटाए पनि हुन्दू । रेन्जर कार्यालय १-१/२ वर्ष रह्यो भने बन सखाप हुन्दू ।  
 - रेन्जर कार्यालयको बजेटबाट बन सुरक्षा गार्ड प्रहरी राखियोस् ।  
 - निनीवृजी जड्गाल सखाप भएको छ ।
- २.३.१० सामुदायिक बन कार्यक्रम अन्तरगत पञ्चायती बन र पञ्चायत सरक्षित बन छन् । यस अन्तरगत बन विभागले नर्सरी रथापना गरी बक्षारोपण गर्ने योजना छ । बक्षारोपणमा जनसाहभागिता जुटाउने र बक्षारोपणको लागि आएको रकम जनतालाई प्रत्यक्ष लाभ हुने कार्य-स्कूल भवन निर्माण तथा मर्मत, हेल्प पोस्ट निर्माणमा लगाउन मुनासिब देखिन्दू ।
- २.३.११ सं २०१८ सालकी निर्णयानुसार रु. ५००- चिगो मुद्दा रेन्जरले हेनै अरू मुद्दा डी.एफ.ओ.ले हेनै गरेकोले मुद्दा पेन्डिडमा रहेको छ ।
- २.३.१२ फरेस्टरहरू नभएकोले एस.ए.ल.सी. पास गरेकालाई भर्ना गरिन्दू, त्यसैले दुर्गमस्थानमा काम भएको हैन ।  
 क्षेत्र तोकेर कर्तव्य निधारण - रुख लगाउने, रक्षा गर्ने, आमदानी गर्ने, आमदानीको अश श्री ५ को सरकारमा बुझाउने रायको सन्दर्भमा श्री ५को सरकारलाई नदिने राय अभिव्यक्त ।
- २.४ विकास तथा प्रशासनिक अधिकार
- २.४.१ वहुमुखी कार्यकर्ता तथा गा.प. सचिवबाट कुनै किसिमको काम भएको हैन, रेकर्ड भताभुइग छ ।
- २.४.२ सचिव रारकारी भएकोले पञ्चायतमुखी हैन ।
- २.४.३ पञ्चायत सचिवमा एस.ए.ल.सी.पास नै जरुरी छ भन्नु उचित हुदैन ।
- २.४.४ योजना जन आवश्यकतानुसार जिल्लाबाट नै तर्जुमा, द्यानविन, स्वीकृत र बजेटको बाँडफाँड हुनु पर्दछ । जिल्लाको योजना केन्द्रबाट छटनी हुनु हुदैन ।
- २.४.५ गाउँस्तरीय योजनाको लागि पेशकी दिने कुरा अध्यक्षको मन्त्रूरनामाको आधारमा सचिवलाई गेशकी दिनु पर्दछ ।
- २.४.६ श्री ५ को सरकारको विभिन्न थोकीय निर्देशनालयहरू अधिकार कर्तव्य विहीन हुदा निकास, र प्रशासनिक काममा हीलासुस्ती बढेको छ ।

- त्यसैले आवश्यकता छैन
- २.४.७ जिल्ला स्थित कार्यालयहरूलाई पदअनुसारको अधिकार र कर्तव्य नम्रएकोले विकास काममा हीलो हुन गएको छ ।
- त्यसैले कर्मचारीहरूमा स्पष्ट कार्य विभाजन, कार्य दागित्व हुनुपर्दछ ।
  - एक ठाउँबाट इण्टरेट हुने, अर्को ठाउँबाट टेण्डर आज्ञान गर्ने, फेरि अर्कोबाट टेण्डर स्वीकृत गर्ने जस्तो परिपाटी अविश्वासको ढोतक हो ।
- २.४.८ कही बढी कर्मचारी, कही कम कर्मचारी भएर काम भएको छैन ।
- २.४.९ कामको प्रकृति, बोझ, आयतन विचार गरी बजेटको व्यवस्था नहुने गर्दा, काममा सक्रियता त्याई जनोपयोगी बनाउन सकिएको छैन ।
- हस्पिटलमा कपास बने जस्तो कुरा पनि जनताद्वारा फिंजाउनु परेको छ, अ.न.मी. नसं छैन । एकस-रे चलाउन रेडियो ग्राफर छैन, इत्यादि ।
- २.४.१० माधिलोस्तरको कार्यालयबाट ताल्लोस्तरको कार्यक्षेत्रमा हस्तक्षेप हुने गर्दा पनि निहत्याही र ढीला सुस्ती बढेको छ ।
- ### २.५ पञ्चायत
- २.५.१ पञ्चायतलाई अधिकार सम्पन्न तुल्याई प्रभावकारी बनाउनु पर्दछ ।
- २.५.२ गाउँ पञ्चायतको अधिकार कर्तव्य निर्धारण हुनु पर्दछ । यसको गतिविधिमा जि.प.बाट निर्देशन र नियन्त्रण हुनु पर्दछ ।
- २.५.३ जनतालाई पञ्चायतमुखी बनाउन गा.प.लाई अधिकार सम्पन्न गरियोस ।
- २.५.४ विकास र निर्माण कार्यमा मातृ सीमित गर्नु पर्दछ, अदालती कावाङ्माईमा होइन, किनमने पञ्चायत सचिव कच्चा नै हुन्दछ ।
- २.५.५ गा.प.द्वारा सम्पादित विकास प्रशासनसम्बन्धी अपील जि.प.मा आओस् । न्यायिकसम्बन्धी अपील अदालतमा आओस् ।
- २.५.६ पञ्चहरूले पनि बुझ बुझारथ अनिवार्यतः गर्ने व्यवस्था होस् ।
- २.५.७ जिल्ला पञ्चायतबाट आवश्यक तथा उपयुक्त निर्देशन नियन्त्रण हुनु पर्दछ ।
- २.५.८ पञ्चको र पञ्चायतको मूल्याङ्कन गर्ने उपाय र आधारको व्यवस्था होस् ।
- २.५.९ प्र.प.लाई पारिश्रमिक, अरुलाई बैठक भत्ताको व्यवस्था होग । न्यायिक काम गराउने नै हो भने पारिश्रमिक त भन दिनै पर्दै ।
- २.५.१० गा.प. सचिव पञ्चायतमुखी भएन, गा.प.ले पञ्चायत सचिवलाई नियन्त्रण गर्न सकेको छैन ।
- २.५.११ योजनाको रूपम अध्यक्षको सिफारिशमा पञ्चायत सचिवलाई पेशकी दिइयोस् ।
- दशौ वर्षदेखि योजना कार्यान्वयनमा लगेको अनुदानबाट योजना पूरा भएको छैन । यस्तो योजना पूरा गरियोस् ।
- २.५.१२ कही दिएको अधिकार प्रयोग भएको छैन भने कहीं कमजोरीलाई अधिकारको क्षेत्रमा दबोचेको छ । अधिकारको प्रयोग कानूनी राज्यको सिद्धान्तलाई मनन गरी प्रयोग गर्ने गराउने व्यवस्था होस् ।
- २.५.१३ पञ्चायतको कर्तव्य, अधिकार निर्धारित हुनु पर्दछ ।
- २.५.१४ प्रशासनको निर्देशन, हस्तक्षेप, नियन्त्रण नहोस् ।
- ### २.६ न्यायिक अधिकार
- २.६.१ पञ्चखत बाहेको - सानातिना खालका, मिलापत्र गराउने खालको मुद्दासम्बन्धी, साध, सिमाना, पानी, ढल, कुलोसम्बन्धी साधारण न्यायिक अधिकार । कुटीट, मुनाफाखोरी, कालो बजारी ।
- २.६.२ गा.प.ले मुद्दा सम्बन्धमा गरेको निर्णयलाई मान्यता दिनु पर्दछ ।

२.६.३ विकास र प्रशासनसम्बन्धी गुहा जि प.मा अपील लागोस् न्यायिक अपील अदालतमा नै जाओस् । अपील दिवा पञ्चायतको सिफारिश आवश्यक हुनु पर्दछ ।

## २.७ आर्थिक

२.७.१ आर्थिक सालको अन्त्य पनि चैत्रमा नै गरियोस् ।

२.७.२ जिल्लाभरिको स्वीकृत कार्यक्रमको बजेट जिल्लामा एकैचोटी प्राप्त हुनु पर्दछ र जिल्लाखाट नै क्रमशः प्रगतिको आधारमा बजेट निकासा गर्ने अधिकार हुनु पर्दछ ।

२.७.३ आर्थिक स्रोत :

(१) बन (२) घाट कर (३) भरिया दस्तूर

(४) बन पैदावार दस्तूर (५) नदी पैदावार संग्रह दस्तूर ।

२.७.४ मालपोत उठाउने अधिकार पञ्चायतलाई दिनुपर्ने, उठाउको केही प्रतिशत पञ्चायतलाई दिने ।

## २.८ विविध

२.८.१ ऐन कानूनमा व्यवस्था भएबनुसार काम हुने गर्नुपर्न्यो, नगरेत्ताई सजाय दिने दृष्टिले कानूनमा व्यवस्था हुनुपर्न्यो ।

२.८.२ विकेन्द्रीकरणको क्रममा विधार गदां पक्षपात गर्न नसकिने व्यवस्था हुनु पर्दछ ।

२.८.३ पञ्चलाई होइन, पञ्चायतलाई नै तालिम देओस् ।

२.८.४ कार्य बोझको अनुपातको तुलनामा बढी स्टाफ र कर्मचारी अस्थायी भएकोले कार्यालयहरूमा काम राम्री भएको छैन ।

२.८.५ कर्मचारीको लागि कार्य विभाजन र कार्य सम्पादन नियममा नै तोकि दिनुपर्ने, प्रत्यायोजन गर्ने तरीका, प्रक्रिया हुईन ।

२.८.६ पद अनुसारको काम, कर्तव्य र अधिकार हुनु पर्दछ ।

२.८.७ तोकिएको अधिकार भएपनि केन्द्रवाट हस्तक्षेप हुनु हुईन ।

२.८.८ क्षेत्रीय निर्देशनालयहरू अधिकार विहीन हुन्दा उपयोगितापूर्ण छैन ।

## ३. उपलब्ध रायको निचोड

माथि पस्तुत गहूकलित रायहरू, मन्त्रव्यहरूखाट के दृष्टिगोचर हुन आउँद्ध भने पञ्चायत एकाईसंग सम्बन्धित क्रतिय प्रभानुभावहरूले पञ्चायतको होको अधिकार र कर्तव्य निश्चित रूपले निर्धारित हुनु पर्दै भन्ने धारणा लिएको छ भने, कानूनबाट प्रदान भएको कर्तव्य सम्पादन नभएको तथा अधिकार राम्री प्रयोग नभएको पनि देखिन्दै ।

पञ्च तथा कर्मचारीहरूले सरकारी प्रशासनिक कार्यमा अनावश्यक रूपले वीचमा तहहरू कायम गरिएको कारणले विकास कार्यमा हीलासुस्ती बढेको मात्र नभै, अनावश्यक प्रशासनिक कार्य बोझ बढी खच गर्न वढौ गएको छ भन्ने धारणा पनि अभिव्यक्त भएको छ । त्यस्तै कार्यबोझ भन्दा कर्मचारी बढेकोले काममा चाँजो गाँजो नभिली जनशक्तिको दुर्लपयोग भै राखेकोमा पनि गुनासो देखिएको छ ।

कर्मचारीहरूलाई पञ्चायतमूखी बनाउनु पर्ने तथा पञ्चायतहरूप्रति जनआस्था बढाउन दिने हो भने गञ्चायतहरूलाई विशेष अधिकार सम्पन्न तुल्याउनु पर्ने विश्वास पनि टडकारो छ ।

कुनै निकाय वा पदाधिकारीहरूले गर्नुपर्ने कार्यहरू ऐन कानूनमा नै स्पष्ट तोकिनु पर्ने तथा यसरी तोकिएवमोजिमका कार्यहरू सम्पादन नगर्ने माथि कावाङ्गै गर्ने गरी कानूनमा नै व्यवस्था हुनुपर्ने, र यसरी कर्तव्य र अधिकार निर्धारण गरिए अलमलिने गरी दोहोरो पार्नु नहुने र माधित्ता वा कुनै शोत्रवाट कुनै निकायको कार्य सम्पादनमा हस्तक्षेप गर्न नहुने कुरा पनि प्रकट भएको छ ।

## ४. विकेन्द्रीकरणको आवश्यकता, उद्देश्य र आधार स्रोत

### ४.१ आवश्यकता

(१) नेपाली जनताको सर्वोत्तम हित र समूलता तथा सुख र समृद्धिको लागि ।

- (२) लोक सम्मति अनुकूल शासन व्यवस्था चलाउन ।
- (३) नेपाली समाजलाई अग्रगामी बनाउन ।
- (४) शासन व्यवस्थामा सम्पूर्ण जनताको क्रियाशील सहयोग पाउन ।
- (५) राजनीतिक समानता हरेक नागरिकको जन्म सिद्ध अधिकार हो भन्ने धारणा जगाउन ।
- (६) व्यक्तिगत तथा सामूहिक हितको निमित्त आर्थिक रक्तन्त्रिता अनिवार्य हो भन्ने धारणा जगाउन ।
- (७) समान अवसरको आधारमा नेपाल अधिराज्यका विभिन्न क्षेत्र दीच गन्त्वा विकास गर्ने ।
- (८) विकास अभियानमा जन सहभागिता जुटाउन ।
- (९) व्यक्तिगत स्वतन्त्रता, राष्ट्रियता, सार्वभौमिकता, सम्झौताको संरक्षण गर्ने ।

#### ४.२ उद्देश्य

- (१) सर्व साधारण जनतालाई जागरूक र चेतनशील बनाई प्रत्येक तहको शासनमा जनप्रतिनिधिहरूलाई समिलित गराउन ।
- (२) व्यापक राष्ट्रिय दृष्टिकोणबाट सामन्जस्यतापूर्ण दलविहीन प्रजातान्त्रिक, गतिशील, शोणण रहित समाजको सिर्जना गर्नु ।

#### ४.३ आधार

- (१) राष्ट्रिय सार्वभौमसत्ताका प्रतीक श्री ५ महाराजाधिराज सरकार
- (२) देशको मूल कानूनरूपी नेपालको संविधान

### ५. विकेन्द्रीकरणको प्रक्रियामा मार्ग दर्शनको लागि आधारभूत सिद्धान्त

#### ५.१ सोहेश्य एकाईहरू

- (१) प्रशासनिक (विभिन्न कार्यालयहरू) वा राजनीतिक एकाईहरू (विभिन्न तहका पञ्चायतहरू) जुन उद्देश्यले संगठित भएका हुन्छन्, ती उद्देश्य परिपूर्ति गर्न वा हासिल गर्न आवश्यक कार्यक्रम तर्जुमा तथा चयन गर्न, कार्यान्वयनको लागि खुलस्त प्रष्ट प्रक्रिया अपनाउन, तथा आवश्यक अर्थ सङ्कलन तथा व्यवस्था गर्न आ-आफ्नो उत्तरदायित्वमा यी एकाईहरू कार्यक्रम कार्यान्वयन गर्न स्वतन्त्र हुनुपर्दछ ।

#### ५.२ विभिन्न तहको सम्बन्ध

- (१) उपल्लो तहको एकाईहरूसे लगतै तल्लो तहका एकाईहरूबाट सामयिक प्रतिवेदन प्राप्त गर्ने, प्राप्त प्रतिवेदनहरूको नीतिगत आधारहरूमा स्वीकृत प्रक्रिया तथा प्रतिपादित नियम कानून, सिद्धान्तहरूको अध्ययन गरी विश्लेषण गर्ने तथा एकमुट तुलनात्मक प्रतिवेदन तयार गर्ने, समय समयमा आवश्यकतानुसार सल्लाह, निर्देशन दिने तथा निरीक्षण आवश्यकतानुसार सार्वीकरण लिने गर्नु पर्दछ ।
- (२) सबै साधारण पदहरूको, विशेष पदहरूको, कार्यालय तथा विभागीय प्रमुखहरूको तथा तिर्नीहरूको लगतै तलका सहयोगीहरूको कार्य, अधिकार, उत्तरदायित्व र कार्यावधि तोकिनु पर्दछ ।

#### ५.३ जिल्लास्तरीय कार्यालयहरू

- (१) श्री ५ को सरकारका जिल्लास्थित कार्यालयहरू मध्ये प्र.जि.अ.को कार्यालयको उत्तरदायित्वमा जिल्लामा जान्ति सुरक्षा कायम गर्ने, सबै किसिमको गैर कानूनी गतिविधिलाई दुरुत्साहन गर्ने, भौषाचार नियन्त्रण गर्ने, कार्यालयहरूको वीचमा कार्यक्रममा सामन्जस्य तथा समन्वय ल्याउने, त्यसौ जिल्ला पञ्चायत र कार्यालय वा कार्यालयहरूको वीचमा आवश्यकतानुसार सामन्जस्यता ल्याउने, प्रत्येक कार्यालयको कार्य प्रगतिको प्रतिवेदन लिने, प्रगति विवरण अध्ययन गरी सन्तोषप्रद भए नभएको कारण समेत खोली सम्बन्धित कार्यालयमा आफ्नो राय सुझाव साथ सम्बन्धित मन्त्रालयमा पठाउने व्यवस्था हुनु पर्दछ ।

तर अरु सबै जि का हरू आफ्नो सम्बन्धित क्षेत्रमा कार्यक्रम सञ्चालन गर्न गराउन स्वतन्त्र हुनेद्दृढ़ तथा जि पं वा गा.प.लाई योजना तर्जुमा गर्न, छनोट गर्न, कार्यान्वयन गर्न, प्राविधिक, प्रशासनिक कानूनी, सल्लाह सुझाव दिने हुनु पर्दछ ।

- (२) प्रत्येक कार्यालयले जिल्लासभाको सामयिक अधिवेशनमा आफ्नो कार्यक्षेत्रमा भएको प्रगति, आईपरेका समस्या तथा वाधाहरू, वाधा तथा समस्या समाधानका उपायहरू, आगामी अवधिमा गरिने कार्यक्रमहरूसम्बन्धी प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था हुनुपर्दछ ।
- (३) जिल्ला पञ्चायतले लिखित गागेको रास्ताह, स्थानीकरण दिनु प्रत्येक कार्यालयको कर्तव्य हुनु पर्दछ । कुनै विश्वसनीय कुरा भए “गोप्य” भनी जनाई दिए पुग्छ खुलाई रहन आवश्यक पैरैन ।

#### ५.४ जिल्लास्तरीय योजना

जिल्लाको सम्पूर्ण साना, ठूला योजनाहरू जि.पं.बाट स्वीकृत हुनु पर्दछ । तर यस्तो सबै योजनाहरूको सभाव्यता, उपयोगिता, सगानी, विकल्परहितता बारे सम्बन्धित कार्यालयको सहमति हुनु पर्दछ । सहमति नभएको तर्क र कारण सहित खोली लिखित योजना साथ संलग्न गरी आफ्नो तालुक मन्त्रालय, विभागमा समेत पठाइनु पर्दछ ।

#### ५.५ आर्थिक नियन्त्रण

स्वीकृत योजनाको लागि श्री ५ को सरकारवाट प्राप्त हुने रकम योजनासम्बन्धी कार्यालयले प्रगतिको आधारमा निकासा गर्ने व्यवस्था हुनु पर्दछ ।

सामान्यतः प्रगतिको आधारमा निकासा गर्ने नमिन्ने देखिएतापनि अरु विभिन्न कारणहरूको अधिकारीत्यताको आधार जि.प.ले बहुमतद्वारा निर्णय गरेको सिलसिलामा जि.प. सभापतिले दिने भनी निर्देशन गरेको जि.प. सचिवले प्रमाणित गरी पठाएमा कार्यक्रमअनुसार बाँडफाँड गरिएको रकम अधिलो पटक जुन स्तरसम्मको लागि निकासा भएको हो, त्यो भन्दा अगाडिको कार्यक्रमको रकम निकासा गरी दिन सक्ने व्यवस्था हुनु पर्दछ ।

#### ५.६ हस्तक्षेप हुनु नहुने

युनै एंग नियम कानूनले कुनै निकाय वा पदाधिकारीलाई कुनै कार्य सम्पादन गर्ने गरी तांकि अधिकार र कर्तव्य सुभिष्ठिको छ, भने त्यस्तो अधिकार प्रशासनिक दबाव वा अधिकार प्रयोग गरी त्यस्तो अधिकार प्रतिरोकण गर्न वा हस्तक्षेप गर्नु हुदैन । तर कार्य सम्पादन गर्ने सांज्ञा परिआएको वाधा अडकाउ फुकाई दिन वा आवश्यक निर्देशन दिनु पर्दछ ता कि कार्य सम्पादन गर्ने सजिलो होस् ।

#### ५.७ कार्य सम्पादन नियमावली तथा कार्य विभाजन नियमावली

श्री ५ महाराजाधिराज सरकारवाट स्वीकृत भएको कार्य सम्पादन नियमावलीबमोजिम श्री ५ महाराजाधिराज सरकारवाट स्वीकृत भएको श्री ५ को सरकारको कार्य विभाजन नियमावलीअनुसार श्री ५ को सरकारले आफ्नो कार्य सम्पादन गर्ने सिलसिलामा श्री ५ को सरकारको सेवामा रहेका सबै पदाधिकारीहरूलाई कार्य छिटो छारितोसंर्ग सम्पादन गर्ने उद्देश्य राखी अधिकार प्रत्यायोजन गर्नु पर्दछ ।

यस्तो अधिकार प्रत्यायोजन गर्दा कुन शाखा, पदाधिकारीले के, कस्तो, कर्ति काम कसरी सम्पादन गर्ने त्यस्तो स्पष्ट उल्लेख गरिदिनु पर्दछ ।

#### ५.८ विकेन्द्रीकरण समिति

विकेन्द्रीकरणको प्रक्रिया क्रमिक रूपले लागू गर्दै लैजाने क्रममा यसका असर, समस्या, अध्ययन गर्दै सुझाव दिई रहन विकेन्द्रीकरण पढाति पञ्चायती व्यवस्थाको एक अभिन्न र आधारभूत पक्ष भएकोले पञ्चायत नीति तथा जाचवुक्त समितिमा स्थायी रूपले एक उच्चस्तरीय विकेन्द्रीकरण समिति गठन भै राखेको हुनु पर्दछ ।

## ६. विकेन्द्रीकरणको क्षेत्र

प्रजातान्त्रिक पञ्चायती व्यवस्थाको उद्देश्य प्राप्त गर्ने यसका हरेक एकाइन्साई सकिय, सुदृढ़ रावल तुल्याउन र नेपाली जनतामा सदाचार, आपसी समझदारीपूर्ण सम्माननाद्वारा सामन्जस्य कायम गरी विकेन्द्रीकरणको प्रक्रियाद्वारा शासन व्यवस्था सञ्चालन गर्ने भ्रमणको सिलसिलामा प्राप्त राय, अभिव्यक्तिको आधारमा पञ्चायतका विभिन्न एकाइहरूलाई निम्नवर्गोंमध्ये अधिकार र कर्तव्य निर्धारण गर्नु पर्ने, कानून वर्गोंमध्ये निर्धारित काम कर्तव्य, विना हस्तक्षेप सम्बन्धित पञ्चायत वा कमंचारीले गर्ने पाउने कानूनी अनिवार्यता हुनु पर्ने देखिन्छ ।

राष्ट्रिय योजना आयोगले नेपाली जनताको आवश्यक न्यूनतम आवश्यकताहरूको निर्धारण गरिसकेकोले तमाम नेपाली जनताले यी निम्नतम आवश्यकताहरू पूर्ति गर्ने पाओस भन्नाले हरेक बडा, गाप जिपले यी आधारभूत आवश्यकताहरूको पूर्तिमा असर पाने सबै खालका तथ्याङ्कहरू सङ्कलन गरी अभिलेख राख्नु पर्दछ, यसले अनावश्यक तत्वरूपे वसाई सर्वे प्रवृत्ति र आप्रवासलाई पनि दुरुत्साहन गर्न सक्छ ध्यानमा राख्नु पर्दछ ।

### ६.१ सामाजिक क्षेत्र

#### ६.१.१ व्यक्तिको जन्म, विवाह तथा मृत्यु आदिसम्बन्धी दर्ता

(क) हरेक गाउँ पञ्चायतले आफ्नो पञ्चायत इलाका भित्र परेको, रहेको सबै परिवारमा भएको जन्म, विहावारी, मृत्यु, वैवाहिक सम्बन्ध तथा विच्छेद, अंश वण्डा भै परिवार छुट्टिएको लगत, सबूद तथा विश्वसनीय प्रमाणको आधारमा राख्नु पर्दछ ।

यसवर्गमध्ये हुन निम्नवर्गोंमध्ये कानूनमा व्यवस्था हुनु जरुरी छ । विवाह दर्ता ऐन २०२८ को दफा ३ मा उल्लिखित विवाहवारी दर्ता अधिकारीमा नेपाल अधिराज्य भित्रको लागि हरेक जिल्ला पञ्चायतलाई तोकिन् पर्दछ ।

(ख) वसाई सरी आएको वा गएको दर्ता गर्ने ।

(ग) नेपालमा प्रवेश गर्ने कुनै पनि विदेशीलाई इज्जत, सम्मान सहयोग पुन्याउने उद्देश्यले सम्बन्धित जिल्ला प्रशासन वा जिल्ला प्रहरी कार्यालयलाई सो विदेशीले जिल्लामा प्रवेश गरेको बाटो, जिल्लावाट बाहिर जाने बाटो र जिल्लामा रहने अवधि र निजको कामको उद्देश्य, क्षेत्र प्रकृति खुलाई एक परिचय पत्र उत्तर विदेशीलाई जि.प. मार्फत उपलब्ध गराउने छ ।

जि.प. तथा गा.प.ले यस्ता विदेशीको गतिविधि मायि पूरा निरारानी राख्ने छ ।

नेपालको धर्म, परम्परा, व्यवस्था प्रतिकूल कुनै व्यवहार, आचरण वा काय मरेमा शिष्टतापूर्वक रोकी तुरन्त त्यसको जानकारी सम्बन्धित जि.प.ले प्रशासनिक कार्यालयलाई दिनेछ ।

### परिशिष्ट - ३ (घ)

#### विकेन्द्रीकरण उप समितिका सदस्य थी गजराज शर्माद्वारा प्रस्तुत प्रतिवेदन

- देशको विकास गतिमा तीव्रता ल्याउन स्थानीय साधनको अधिकतम परिचालन गर्ने बान्धनीय भएकोले यसमा स्थानीय जनताको सामूहिक प्रशासनाट मात्र सम्भव हुने हुनाले यस उद्देश्य प्राप्तिको निम्न गा.प., न प. एवम् जि.प.लाई नै योजनाको छानोट, निर्माण, कार्यान्वयन र निरीकाण गर्ने अधिकारहरू दिनु पर्ने देखिन्छ ।
- विभिन्न ऐन नियमद्वारा स्थानीय पञ्चायतलाई प्रदत्त अधिकारहरू मध्ये क्षेत्रपाल अधिकारहरू स्थानीय एवम् अञ्चल प्रशासनले पनि प्रयोग गरेको देखिएकोबाट एउटै अधिकार विभिन्न निकायद्वारा प्रयोग भएमा पनि विकास निर्माण काममा व्यवधान आउन सबै र प्रयोग गर्ने विधिमा पनि फरक पर्ने हुनाले करा कराको के अधिकार हुन् स्पष्ट छुट्याई एउटै अधिकार विभिन्न निकायहरूबाट प्रयोग गर्ने नापाउने व्यवस्था हुनु पर्दछ ।

३. विभिन्न ऐन नियमहरूद्वारा प्र.जि.अ.लाई प्रदत्त अधिकारहरू मध्ये भै-भगडासम्बन्धी केही मुद्दाहरू हेने अधिकार, अवैध तरीकावाट रेडियो बन्दूक आदि राखे माथि कावाई गर्ने अधिकार सम्बन्धित जि.प.लाई पूर्ण रूपले प्रदान गर्ने र त्यस्ता मुद्दावाट उठेका रकम स्थानीय पञ्चायत विकासमा लगाउने व्यवस्था हुनुपर्दछ ।
४. हालको व्यवस्थाअनुसार गा.पं.सचिवको नियुक्ति सरुवा एवम् विमागीय कार्बाई आदि श्री ५ को सरकारद्वारा भएवाट सचिवहरू गा.पं.प्रति उत्तरदायी नभई स्थावि अधिकारीमुखी भएकोले गा.पं.ले सचिववाट सन्तोष जनक रूपमा काम लिन नसकेकोले सचिव गा.पं.ले नियुक्ति गर्ने र निजको तलब योजना रकमवाट वा श्री ५ को सरकारले व्यहोर्ने व्यवस्था भए रामो हुनेद्दु ।
५. प्र.जि.अ.लाई ऐनद्वारा प्रदत्त विकास निर्माणसम्बन्धी अधिकारको प्रयोग कतिपय ठाउँमा अनुचित देखिएको र पञ्चद्वारा आवश्यक सुकाव दिना पनि सोको व्यवस्था नहुने भएकोले प्र.जि.अ.द्वारा प्रयोग भएको विकास निर्माणसम्बन्धी अधिकार गलत र अनियमित भए नभएको हेने अधिकार जि.प.मा सुरक्षित हुनु पर्ने ।
६. भैरहेको नियमअनुसार प्रशासन र आर्थिक अधिकार स्थावि अधिकारीमा सुरक्षित भएको र निजले उक्त अधिकारको प्रयोग गदां आफू भन्ना माथिको नीति निर्देशनको उपेक्षा गर्ने अकोतिर तथ काम नभए अन्य याममा बाधा पर्ने हुनाले हाल भै रहेको स्थावि अधिकारीको प्रशासनिक र आर्थिक अधिकारमा केही चृद्धि गरी उक्त सबै अधिकार जि.प.लाई हुनुपर्ने ।
७. कतिपय जिल्लामा शान्ति सुरक्षा र विभिन्न निर्माण प्र.जि.अ.ले गिरफ्तारी र भुन्देक गर्ने गरेकोले उक्त गिरफ्तारी र धुन्देकमा विधि पुरेको छ, छैन हेने अधिकार जि.प.मा सुरक्षित हुनु पर्ने ।
८. हासो देशको सरचनामा भौगोलिक, आर्थिक एवम् सांस्कृतिक विविधता भएकोले केन्द्रवाट विकास निर्माणको निमित विह्ने अनुदान एवम् अन्य सहयोग सबै जिल्लामा एकै मौसममा प्राप्त हुने तर उपरोक्त विविधताले गदां विकास निर्माण काम समयमा सञ्चालन एवम् समाप्त गर्न कठिन भएवाट जिल्लामा हुने कठिनाईलाई ध्यान दिनु जरुरी छ ।
९. गाउँस्तरमा सञ्चालन हुने ज्यादै स-साना विकास आयोजनाको निमित पनि केन्द्र वा जिल्लावाट नै निर्माण स्थलको छनोट लगत इरिटमेट बजेट निरीक्षण आदि हुने जसले गदां निर्माण काम समयमा नै सम्पन्न हुन कठिन भएकोले प्राविधिक सीएको विकासको निमित गा.पं. सचिवलाई प्रशिक्षण दिलाई उक्त कामको सम्पूर्ण जिम्मा गा.पं. सचिवलाई प्रदान गर्ने ।
१०. करीब ८० प्रतिशत जति निरक्षर भएको हासो जस्तो देशमा अधिकांश पञ्चहरू त्यति शिक्षित नभएका र प्राप्त अधिकारहरू पनि कतै प्रयोग गर्न हिचकिचाउने र कतै समुचित ढूगमा प्रयोग नभएकोले एक व्यवस्थित ढूगको तालिम प्रशिक्षण खोली नियमित रूपले पञ्च कार्यकर्ताहरूलाई विविध विषयमा तालिम दिलाउने व्यवस्था हुनुपर्ने देखिन्दू ।
११. एउटा सञ्चायत व्यवस्थासम्बन्धी जुनसुकै सभा सम्मेलन सेमिनार आदि संघे नै जिल्लामा अञ्चलको सदर मुकाममा नै हुने देखिएकोले त्यस्ता सभा सम्मेलन तालिम सदर मुकाममा भन्ना गा.पं.मा भएमा व्यवस्थासम्बन्धी बढी जानकारी पञ्च कार्यकर्ताहरूलाई हुनुको साथै गाउँले जन जीवनमा पनि त्यसको प्रभाव केही हद मात्रामा पर्न जाने आशा लिन सकिन्दू ।
१२. विकेन्द्रीकरणको शिदान्ताअनुरूप गा.प.लाई बढी मात्रामा सरीक गराउन विकासगत कार्यक्रमको आवश्यकता हुने हुनाले गा.प.को क्षमतामा बढि गर्ने र आर्थिक स्रोतको अभिवृद्धि गर्न न्यायागौण तरीकाले श्री ५ को सरकारको स्वीकृति लिएर गा.प.को स्थिति हेरी कर लगाउन सक्ने अधिकार गा.प.लाई हुनुपर्ने र उठेको करको ५०% जति रकम खर्च गर्ने अधिकार गा.प.लाई हुनुपर्ने र अर्को ५०% रकम जि.प. कोषमा जम्मा गर्ने व्यवस्था हुनु पर्ने ।
१३. कुनै जिल्लाको निरीक्षण भ्रमणको सिलसिलामा प्रशासनिक र न्यायिक अधिकार पर्याप्त नभएकोले जि.प. मूक दर्शक भएको पाइयो भने कुनै जिल्लामा भएको अधिकार नै प्रयोग गर्न नसकेको देखियो भने कुनै जिल्लामा के कस्ता अधिकार पञ्चायतमा निहित छ भन्ने सहित जात नभएकोले हाल भै रहेको र थप अधिकार सबै जिल्लालाई दिन उचित नदेखिएकोले कुनै जिल्ला स्थित कुन पञ्चायतलाई के के अधिकारहरू प्रदान गर्ने भन्ने विस्तृत सम्बन्धण गरेर मात्र अधिकार तोकी दिने ।

१४. कर्तिपय आयोजनाहरू श्री ५ को सरकारको अनुदान बाहेक अन्य निकायबाट जिल्ला एवम् गाउँ र नगर पञ्चायतमा सञ्चालन भएको र ती आयोजनाहरू अधूरे रूपमा हालसम्म रहेका र सो बारेमा विस्तृत जानकारी गा.प., जि.प.बा श्री ५ को सरकारको प्रशासनिक निकायमांग लिन सोञ्जा आयोजना बारे केही ज्ञान नभएकोले चाहे जुनसुकै निकायबाट विकास निर्माणको काम गर्ने होस् राम्भन्धित जि.प., गा.प.को सर सल्लाह र सम्मति लिएर मात्र आयोजना सञ्चालन गर्ने परिपाटी बसान्नो र उक्त आयोजनामा पञ्चायतहरूलाई पनि सलग्न गराउने ।
१५. जिल्लास्थित साम्झा संघ संस्था वेवारीसी कार्यालय जस्तै भएकोले साम्झालाई सर्किय गराउन साम्झाले विकी वितरण गर्ने सम्पूर्ण सामग्रीहरू अन्य कुनै व्यापारीलाई बेचिबिखन गर्ने प्रतिवन्द्य लगाएमा उपभोक्ताले वर्डी फाइदा पाउने र साम्झामा काम गर्ने प्रमुख (व्यवस्थापक) र अन्यलाई प्रशिक्षणको व्यवस्था हुनु पर्ने साथै कृषि विकास बैंक, सहकारी शाखा, भूमिसुधार कार्यालयलाई साम्झासम्बन्धी प्रशासनिक र अन्य सम्पूर्ण अधिकार सुम्पनु उचित हुनेछ ।
१६. हाम्रो जस्तो अल्प विकसित एवम् आयस्रोत कम भएको देशमा भित्त्यागिताको सिद्धान्तलाई अद्वीकार गर्नुपर्ने तथ्य निर्विवाद छ भने अकोंतिर जिल्लामा एउटै प्रकृतिको कामको निर्मित विभिन्न कार्यालयहरूको स्थापना भएबाट एकातिर श्री ५ को सरकारलाई वर्डी आर्थिक भार सहनु परेको छ भने अकोंतिर कमंचारीहरूमा कामको घोफ र अधिकार कम भएबाट अनावश्यक बाद-विवाद र काममा निर्णिक्य हुने हुनाले यस्ता एउटै उद्देश्य निर्मित खडा भएको विभिन्न कार्यालयहरूलाई एकै कार्यालयमा गाउनु पर्ने । (जस्तै बनसम्बन्धी, भूमिसम्बन्धी)
१७. हालको नियमअनुसार प्रजिथलाई जिल्ला स्थित सबै कार्यालय प्रमुखहरूको विभागीय प्रमुखको रूपमा काम गर्नु पर्ने भएबाट कर्तिपय एकै समस्याहरूमा नीति निर्देशनहरू सम्बन्धित मन्त्रालयबाट बेस्तै किसिमको प्र.जि.अ.ले मन्त्रालयको आदेश भनि बेरले निर्देशन दिएबाट जिल्ला स्थित कार्यालय प्रमुखहरूलाई काम कार्बाई गर्न बाधा अडचन पर्ने गएबाट यदि प्र.जि.अ.लाई विभागीय प्रमुखकै रूपमा जिल्लास्थित कार्यालय प्रमुखहरूले मान्नु पर्ने भए सम्पूर्ण नीति निर्देशन प्र.जि.अ.को हुनु पर्ने र सम्बन्धित मन्त्रालय वा विभागबाट खास परिस्थितिमा निर्देशन एवम् अन्य यार्बाई गर्नुपर्ने भए प्र.जि.अ.मार्फत हुनु राम्रो देखिन्छ ।
१८. केही वर्ष अधि केही जिल्लाहरूमा जग्गा विकास कर लागू भएको तर पञ्चायतलाई प्रशासनिक अधिकार पर्याप्त मात्रामा नभएबाट जति रकम असूल हुनु पर्ने हो सो भएको नदेखिएको साथै उठेको रकमको पनि हालसम्म समुचित प्रयोग नमै मौज्दात भएकोले पुनः जग्गा विकास कर खास खास जिल्लामा लागू गर्ने गा.प.लाई केही प्रशासनिक अधिकार दिई सो बाट प्राप्त केही रकम सम्बन्धित गाउँको विकास निर्माणमा लगाउने जिम्मा दिने र सो रकमको समुचित प्रयोग भए नभएको सम्बन्धित जि.प. सदस्यलाई निरीक्षण गर्ने कानूनी अधिकार दिने ।
१९. कर्तिपय जिल्लामा विकास निर्माणका काम प्राविधिक निर्माण सामग्री र बजेटको कारणले सञ्चालन हुन नसकेको र सञ्चालन भएपनि अधुरो रहेको देखिएकोले जिल्लास्तरमा विकास प्राक्तियालाई निर्वाच रूपले सञ्चालन गर्ने सम्बन्धित निकायबाट प्राविधिक विकास निर्माणका सामग्रीहरू एवम् बजेटको समयमा नै व्यवस्था हुनु पर्ने र यी सबैको व्यवस्थाबाट पनि समयमा निर्माणको काम पूरा नभएमा दण्ड सजायको व्यवस्था हुनु पर्ने ।
२०. साना र मझौला खालका योजनाहरूको छत्रोट तर्जुमा एवम् सञ्चालन गर्ने अभिभाव स्थानीय पञ्चायतहरूलाई दिने प्राविधिक सहितको बाहिरबाट जुटाउनु पर्ने रामग्री बजेट समेत दिई योजना निर्माण स्थल पुन्याई जन आकाइका प्रतिविभित गराउने ।
२१. जिल्लामा नीति निर्देशन चाँडो पुन्याउन र परिआएका समस्या तत्काल समाधन गर्ने उद्देश्यबाट स्थापित दोत्रीय निर्देशनालयहरू आवश्यक अधिकारको अभावमा बोधार्थ कार्यालयको काम भए गरेको पाइएबाट आवश्यक सुधार बान्दूनीय देखिन्छ ।

२२. केन्द्र-क्षेत्र-जिल्ला तथा गाउँस्तरका कार्यालयहरू मध्ये जुन तहवाट आवश्यक नीति निर्देशन जिम्मेवारी कार्यमा ढीलासुस्ती गर्नेलाई उपयुक्त सजायको व्यवस्था हुनु पर्ने देखिन्छ । त्यस्ता प्रथम पटक रेकडै दोशो पटक सजाय तेश्रा पटक गरे खोसुना हुनुपर्छ ।
२३. कृषि अूण लगानीको आधारमा लक्ष्य प्राप्त गर्ने उद्देश्य राखिएतापनि वास्तविक किसानहरूले झणको उपयोग गर्ने नपाएको अन्य प्रयोजनको लागि अूण प्रयोग गर्न सक्ने टाठा बाठा नामधारी कृषकहरूले अूण प्रयोग गरेको पाइन्छ । जसबाट अूण असूली भएको पाइदैन भने सामाजिक अूण कर्जाका क्षेत्र प्रतिव्यक्ति कम राखिएपनि समुच्च्य अूण लगानीको माग बढी राखिनु पर्छ । अूण लगानी गर्दा जे.टि.ए. र प्र.प.को सयुक्त सिफारिश र जिम्मेवारीमा दिइनु पर्छ ।
२४. जिल्लामा कोष तथा लेखानियन्त्रक कार्यालयको स्थापनाले बेन्जूको अडकमा कमी आउने भएतापनि योजनाहरूको लागि समग्रै रकम उपलब्ध गराउने योजनाको रेखदेख गर्नेआदि अभावहरू यथावत नै रहन गएका छन् । मात्र बेरुजू हुन नदिनको लागि मात्र यो अडडा खडा गरिनु भन्दा कुनै कार्यालयमा चरिष्ठ अडिटर राखिदैए पुग्ने देखिन्छ । त्यसैले यसको प्रभावकारिताको लागि वार्षिक कार्यक्रममा परेका योजना र बजेट रकमको सञ्चालन गर्ने पूर्ण दायित्व यस कार्यालयलाई बहन गराउन सक्षम बनाउन पर्छ ।
२५. लागू गरिएका एकीकृत ग्रामीण विकास कार्यक्रम सम्बन्धमा जुन भित्र राष्ट्रवाट सहयोग प्राप्त हुन्छ, सल्लाहकार रहनु पर्ने भए केन्द्र मै वस्ने र जिल्लामा को-अडिनेटरको कार्यालय फाँटको रूपमा जि.प.वा अञ्चलीयांशको कार्यालयमा रही विशेषज्ञहरू सम्बन्धित कार्यालयमा गाभी दिएमा सर्वसाधारण जनतामा वाह्य देशीय प्रभाव पर्ने थिएन । राष्ट्रिय कार्यक्रममा एक रूपता आउने देखिन्छ, सो कार्यक्रमको आधारमा एकै काम गर्ने कार्यालयहरूलाई विशेष भत्ता दिएको पाइन्छ । कुनै सहगामी जस्तै कृषि सामग्री संस्थानलाई सबारी साधन वा भत्ताको व्यवस्था रहेनछ यस्तो गर्ने व्यावहारिक हुदैन जस्तो लाग्दू भत्ता कामको आधारमा मात्र दिन उपयुक्त होला ।

## परिशिष्ट - ४

### गाउँ पञ्चायतमा राखिनु पर्ने जानकारीको विवरण

गाउँ पञ्चायत :

जिल्ला :

सदूकलन / सशोधन मिति :

गा.प. सचिव :

#### १. सामान्य विवरण

##### १.१ वर्तमान भू-उपयोग

गाउँ पञ्चायतहरूको कूल क्षेत्रफल (रोपनी) :

कृषि भूमि :

बन जड्गल :

चरन :

नहुगा चट्टान, पहरा :

हीन भूमि :

अन्य :

#### २. कृषि उपयोग

##### २.१ कूल कृषि भूमि

खेत (सिंचाइ सुविधा भएको) :

खेत (सिंचाइ सुविधा नभएको) :

पाखो (वारी) :

##### २.२ भू-स्वामित्व

भू-स्वामित्वको किसिम

परिवार संख्या

जनसंख्या

भूमिहीन किसान

.....

.....

५ रोपनी र सो भन्दा कमबाला

.....

.....

६-१० रोपनीबाला  
१०-२० रोपनीबाला  
२० रोपनी भन्दा बढीबाला

जम्मा :

२.३ मोहीयानी लगत  
कूल मोही परिवार संख्या

मोहीया जग्गाको औपत क्षेत्रफल    जनसंख्या

२.४ कृषि उत्पादकत्वः

खाचाल उपलब्धता  
वर्षे भरीताई पुग्ने  
१० महीनाको लागि पुग्ने  
८ महीनाको लागि पुग्ने  
६ महीनाको लागि पुग्ने  
५ महीनाको लागि पनि नपुग्ने

परिवारको प्रतिशत

जम्मा :                  १०० %

२.५ उन्नत कृषि प्रविधिको उपयोग

खाचाल उपलब्धता

परिवारको प्रतिशत

अनाज	कूल क्षेत्रफल	उन्नत कृषि प्रविधि उपयोग गर्ने कृषकहरू			
		उन्नत वीउ		रसायनिक भन्न	कीटनाशक औपची
		कृषक परिवार	क्षेत्रफल	कृषक परिवार	परिमाण
धान	-	-	-	-	-
गहै	-	-	-	-	-
मक्के	-	-	-	-	-

२.६ फलफूल खेती

फलफूलको किसिम

क्षेत्रफल

स्याउ, आरु, सुन्तला, कागती, आंप, केरा -

रोपणको बेनां संख्या:

२.७ तरकारी खेती

तरकारीको किसिम

तरकारी कृषक घर संख्या

खुरानी, प्याज, काउली, बन्दा कोपी, मूला,  
गोलभेडा, काँको, फर्सी, अन्य-

२.८ कृषि ज्ञान

ज्ञान पाउने कृषकहरू	झूणको छिसिम	वैक वा साम्भा		स्थानीय साह/व्यापारी	
		कृषक संख्या	औपत झूण रकम (र.)	कृषक संख्या	औपत ज्ञान रकम (र.)
	कृषि ज्ञान				
	साना उद्योग व्यवसाय झूण				
	पारिवारिक उपयोगको लागि				
	अन्य				

२.९ पशुपालन

वस्तुको छिसिम	वस्तु संख्या	स्थानीय	उन्नत जातमा	प्रति घर परिवार औपत संख्या
साँडि, गाई, गो, भैसी,				
भेडा, बोका, सुगुर, कुखुरा, हाँस,				
घोडा/साल्चर, अन्य				

## २.९.१ पशु उत्पादकत्व :

	प्रति गाई	प्रति भैसी
दूधः परिमाण (मानामा)	.....	.....
फुलः प्रति कुखुरा प्रति महीनाको औसत	.....	.....
मासुः मासु खाने औरात दिन प्रति हप्ता	.....	.....
सम्पन्न परिवार	.....	.....
औसत परिवार	.....	.....
गरीब परिवार	.....	.....
ऊनः प्रति भेडाचाट उत्पन्न हुने ऊनको औसत तौल (के.जी.)	.....	.....

## २.९.२ पशु स्वास्थ्य :

पञ्चायत क्षेत्र भित्र प्रति वर्ष खोप दिइएका वस्तुहरूको औसत संख्या	किसिम	खोप दिइएका वस्तुहरूको संख्या
साँढे, गाई, राँगो, कुखुरा, अन्य-	वस्तुको किसिम	.....
पञ्चायत क्षेत्रभित्र रोगको कारणबाट प्रतिवर्ष अस्वस्थ वा मर्ने वस्तुहरूको औसत संख्या	रोगी/अस्वस्थ	मर्नेहरू
साँढे, गाई, राँगो/भैसी, कुखुरा, अन्य-	.....	.....

## २.९.३ वस्तुहरूको अन्य उपयोग :

वस्तुहरूको किसिम	विक्री गर्ने	बलि दिन	उपहार पठाउन	दुधेटनाचाट मने
साँढे, गाई, राँगो, बोका, कुखुरा, अन्य	.....	.....	.....	.....

## २.९.४ पशु आहार र चरन व्यवस्था :

पशु आहारको उपलब्धि (५% प्रतिशतमा)				
वस्तुहरूको किसिम	चरनबाट	जड्गलबाट	खेतबारीबाट	कृषकबाट
साँढे, गाई, भैसी भेडा, बोका, सुगुरु, कुखुरा, अन्य	.....	.....	.....	.....

## २.१० बजार व्यवस्था

### २.१०.१ सत्तमन्दा नजिकको बजार :

पञ्चायत क्षेत्र भित्र (नाम र दूरी).....

पञ्चायत क्षेत्र भन्दा बाहिर .....

बजार स्थल पुग्ने यातायातको साधन .....

### २.१०.२ प्रति वर्ष पञ्चायतबाट हुने नियांतको परिमाण मूल्यमा.....

प्रतिवर्ष पञ्चायत भित्र आयात हुने परिमाण मूल्यमा .....

### २.१०.३ गोदाम व्यवस्था :

पञ्चायत भित्र गोदाम रहेको स्थान (बडा नं. समेत) .....

गोदाम घरको क्षमता (मे.ट.) .....

गोदाम घर निर्माण गर्ने व्यवस्था हुन लागेको भए कहाँ र कति क्षमता भएको .....

पञ्चायत क्षेत्र भन्दा बाहिरको गोदाम घरको प्रयोग गरी आएको दृष्टि भने त्यस्ता गोदाम घर रहेको पञ्चायत त्यसको क्षमता र दूरी

#### २.१०.४ सरकारी व्यवस्था :

सरकारीको किसिम	संस्थानहरूको संख्या	सदस्य संख्या	चालु वा बन्द रहेको
बृण	.....	.....	.....
उत्पादन	.....	.....	.....
बजार	.....	.....	.....
अन्य	.....	.....	.....

#### ३. बन सम्पदा

स्थानीय पञ्चायत क्षेत्रमा उपलब्ध रुख विरुद्धाहरू :

रुख विरुद्धाहरूको नाम क्षेत्रफल (रोपनी)

१. ..... २ .....

पञ्चायत नसीरी भए, नभएको .....

रहेछ भने, नसीरी रहेको स्थान र क्षेत्रफल (रोपनी) .....

#### ४. जलस्रोत

४.१ पञ्चायत क्षेत्रका नदीनालाहरू

नदीनाला	उद्गमस्थल (वाढँ न. सहित)	वान्धमासे मीसमी	वर्तमान उपयोग : सिंचाइ, पानीधटु
१ , २,			

४.२ इनार, मूल, पाधेरो

क्र.सं.	स्थान (वान सहित)	स्थायी अस्थायी	वर्तमान उपयोग	गा.ग. बाट दूरी
१.				
२.				

४.३ वार्षिक औपत वर्षा (मि.मि.....)

४.४ जल मापन केन्द्र भए, नभएको .....

४.५ वर्तमान सिंचाइ कुलो

क्र.सं.	स्रोत (खोलाको नाम)	सिंचाइ सुविधा उपलब्ध गाउँहरू	सिंचित क्षेत्र (रोपनी)	कुलोको लम्बाई (कि.मि.)
१.				

४.६ पाइपडारा वितरित खानेपानी

क्र.सं.	खानेपानी योजना	पानीको स्रोत	पाइप लाईन		धारा संख्या
			लम्बाई	गोलाई	
१. २					

#### ५. शिक्षा सेवा

५.१ साक्षरता (६ वर्ष र सो भन्दा माथि)

	जम्मा	पुरुष	महिला
साधार (चिह्नी पत्र लेख्न र पढ्न जाने)	.....	.....	.....
निरक्षर	.....	.....	.....
जम्मा	.....	.....	.....

**५.२ विद्यालय शिक्षा**

क्र.सं	विद्यालयको नाम र स्थान	कक्षा ...देखि ...	विद्यार्थी		शिक्षक	
			जम्मा	म.पु.	जम्मा	म.पु.
१.						

**५.३ विद्यालय भर्ना**

जम्मा    भर्ना भएको    विद्यालय छोडेको

६-१५ वर्ष वीचका विद्यार्थी संख्या .....

**५.४ शिक्षक**

पञ्चायत क्षेत्र भित्रका शिक्षक संख्या ..... वाहिरबाट ..... जम्मा .....

तालिम प्राप्त शिक्षक संख्या ..... तालिम अप्राप्त ..... जम्मा .....

**६. स्वास्थ्य सेवा**

६.१ पञ्चायत क्षेत्र भित्र रहेका स्वास्थ्य संस्था .....

स्वास्थ्य संस्था रहेको स्थान (वा.नं. सहित) .....

डाक्टर संख्या .....

अन्य कर्मचारीहरूको संख्या .....

स्वास्थ्य संस्था रहेको स्थानबाट आधा दिनको बाटो भित्र पर्ने गाउँ। बडाहरूको नामावली .....

**७. औद्योगिक विवरण**

**७.१ घरेलु उद्योगहरू**

क्र.सं	पञ्चायत क्षेत्र भित्रका कुटीर घरेलु उद्योगहरू	उलादको अनुमानित मूल्य			
		जम्मा	परिसरमे उपयोग हुने	विक्री (रु.)	स्थानीय वाहिर
१, २					

**७.२ कच्चा पदार्थको उपलब्धि**

क्र.सं	कच्चा पदार्थहरू	उपलब्धिको परिमाण अनुमानित मूल्यमा		
		जम्मा	स्थानीयस्तर	वाहिरबाट ल्याउने
१, २				

**७.३ खनीज धन**

क्र.सं	खनीज धन	पाइने स्थान	वर्तमान उपयोग	उपलब्ध हुन सक्ने अनुमानित परिमाण
१.	घर बनाउने दुइगा			
२	छाना बनाउने स्टेट			
३	भाँडा वर्तन बनाउन सबने माटो			
४	चून दुइगा			
	अन्य -उल्लेख गर्ने।			

**८. जनसंख्या**

**८.१ गाउँ अनुसार जनसंख्या**

गाउँको नाम

जनसंख्या

१. ....

**८.२ वडाअनुसार जनसंख्या**

क्र.सं.	वडा नं.	जनसंख्या			धर संख्या
		जम्मा	पुरुष	महिला	
१					
जम्मा :					

**८.३ जनसंख्याको उमेरको बनोट**

क्र.सं.	उमेर समूह	जम्मा	पुरुष	महिला
१.	५ वर्ष र सो भन्दा मुँगे			
२.	६-१५ वर्ष			
३.	१६-४४ वर्ष			
४.	४५-५९ वर्ष			
५.	६० वर्ष र सो भन्दा माथि			

**८.४ गाउँ पञ्चायत क्षेत्रका जात-जाति र समुदायहरू**

जात जाति ..... जन संख्या .....

**८.५ जनसंख्या नियन्त्रण**

क्र.सं.		जम्मा	पुरुष	महिला
१.	स्थायी परिवार नियोजन गर्नेहरूको संख्या			
२.	परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्नेहरू			
	जम्मा :			

**८.६ अनुपस्थित जनसंख्या (वर्षमा १ महिना देखि ६ महिना सम्म गा.पं. वाहिर बस्ने**

क्र.सं.	विवरण	जम्मा	पुरुष	महिला
१.	रोजगारीको लागि			
२.	बजार सरिदको लागि			
३.	वस्तु चरनको लागि			
४.	अन्य काममा			

**९. स्थानीय सामाजिक कार्यक्रम**

**९.१ महिला विकास कार्यक्रम**

ग्रामीण महिलासंघ संस्थाको नाम ठेगाना सदस्य संख्या संघ संस्थाको गतिविधि

१. ....

२. ....

महिला सदस्य संख्या :

गाउँ पञ्चायतमा ..... गाउँसभामा .....

**९.२ युवा विकास कार्यक्रम**

युवा कलवको नाम र ठेगाना सदस्य संख्या कलवको गतिविधि

१. ....

२. ....

**१०. सञ्चार सेवा**

१०.१ हुलाक अद्डा (स्तर र रहेको ठाइ समेत) : .....

पञ्चायत क्षेत्र भित्र नभए, नजिकको हुलाक -

(ठाउँको नाम र गा.प बाट दूरी समेत) : .....